

शमूएलको दोस्तो पुस्तक

दाऊदले शाऊल मरेको थाहा पाउँछन्

१ दाऊदले अमालेकीहरूलाई हराएर पछि सिकलग गए। यो शाऊलको मृत्यु भएको केही दिन पछिको कुरा हो। दाऊद त्यहाँ दुइ दिन बसे। रतब तेस्रो दिनमा एउटा जवान सैनिक सिकलगमा आयो। त्यो मानिस शाऊलको छाउनीबाट आएको थियो। त्यसका लुगाहरू च्यतिएको र शिरमा मैला लागेको थियो। त्यसले दाऊदको अधि धोप्टे परेर उनलाई सम्मान गर्न दण्डवत् गर्यो।

२ दाऊदले त्यसलाई सोधे, “तिमी कहाँबाट आयौ?”

त्यस मानिसले जवाफ दियो, “म इस्त्राएली पालबाट आउँदैछु।”

३ दाऊदले भने, “मलाई भन, के भयो?”

त्यसले भन्यो, “हाम्रा सबै सैनिकहरू भागे। धेरै मानिसहरू मारिए। शाऊल र तिनका छोरा जोनाथन पनि मरे।”

४ दाऊदले त्यस सैनिकलाई भने, “तिमीले कसरी जान्यै शाऊल र जोनाथन मरेको कुरा?”

५ द्यो सैनिकले उत्तर दियो, “म गिल्बो पर्वतमाथि थिएँ। मैले शाऊललाई आफ्नो भालामा भुकेको देखें। पलिश्ती सैनिकहरू घोडा र रथहरूमा चढेर शाऊलको नजिक आउँदै थिए। शाऊल वरिपरि घुमे अनि मलाई देखे र उनले मलाई बोलाए। पत्तब शाऊलले मलाई को हो भनी सोधे। म अमालेकी हुँ भनि मैले उत्तर दिए। ६ अनि शाऊलले भने, ‘म नराम्रो घाइते भएँ। दया गरी मलाई मारिदि। म अधमरो भइसकेकै छु।’ ७ उनका चोटहरू अति नै खराब थिए मैले निश्चय गरे कि उनि जीउने छैनन्। यसकारण मैले रोकिएर उनलाई मारें। तब उनको शिरबाट मैले मुकुट र पाखुराबाट बाजू निकालेर, अनि ती चीजहरू मेरो मालिक तपाईंको निम्नि ल्याएको छु।” ८ दाऊदले आफू साहै दुखी छु भने देखाउनलाई लगाएका लुगा च्याते। अरू मानिसहरूले पनि त्यसै गरे। ९ तिनीहरू दुःखले रोए। साँझसम्म तिनीहरूले केहि खाएनन्। शाऊल र तिनका छोरा जोनाथन परमप्रभुका इस्त्राएली मानिसहरूको मृत्युको कारण तिनीहरू साहै रोए।

१ दाऊदले त्यस अमालेकिलाई मार्ने आदेश दिन्छन्

२ रतब दाऊदले शाऊललाई मारें भने जवान सैनिकलाई सोध्न, “तिमी कहाँबाट आउँदै छै?”

त्यस सैनिकले भन्यो, “म विदेशीको छोरा। एकजना अमालेकी हुँ।”

३ दाऊदले सैनिकलाई भने, “परमप्रभद्वारा राजा बनाउन छान्नु भएका मानिसलाई मार्न तिमी किन डार्इनस्?”

४ रतब दाऊदले अमालेकीलाई भने, “तेरो मृत्युको निम्नि जिम्मेवार ताँ आफै हुनुपर्छ। परमप्रभुले छान्नु भएका मानिसहरूलाई तैले मारे भन्दैछस्। तेरो आफै भनाईमा त दोषी छस भन्ने बुझिन्छ।” त्यसकारण दाऊदले जवान नोकरलाई बोलाएर त्यस अमालेकीलाई मार्न लगाए। यसकारण त्यो जवान इस्त्राएलीले त्यस अमालेकीलाई मास्यो।

शाऊल र जोनाथनको लागि दाऊदको दुःखपूर्ण गीत

५ शाऊल र तिनका छोरा जोनाथनको शोकमा दाऊदले एउटा शोक गीत गाए। ६ यहूदाका मानिसहरूलाई यो गीत गाउन सिकाउनु भनी दाऊदले तिनका मानिसहरूलाई अहाए। यस गीतलाई धनु भनियो। याशारको पुस्तकमा* यो लेखिइएको छ।

७ “इस्त्राएल, कसरी तेरो महिमा तेरो आफै पहाड़मा नष्ट गरियो। साँच्चै, कसरी ती वीरहरू लढे!

८ गातमा यो समाचार नभन। अशकलोनका बाटाहरूमा यो प्रचार नगर ती पलिश्ती शहरहरूले खुशी मनाउँछन् ती विदेशीहरू रमाउने छन्।

९ आशा गर्छु कि गिल्बोका पर्वतहरूमा पानी अथवा शीत भर्ने छैन। म यो पनि आशा गर्छु ती खेतहरूले केही पनि भेटी स्वरूप उब्जाउने छैन। ती वीरहरूका ढालमा खिया लाग्यो शाऊलका ढालमा तेल मोलिएन।

१० जोनाथनको धनुले आफ्नो भागमा परेको शत्रुहरू मास्यो अनि शाऊलको तरवारले पनि आफ्नो अंशमा परेको कर्तव्य पूरा गर्यो। जबसम्म तिनीहरू मरेनन तिनीहरूले शत्रुहरूको रगत बगाए। तिनीहरूले बलिया मानिसहरूको बोसो काटे।

११ शाऊल र जोनाथनले एक दोस्तोलाई प्रेम गरे र जीवनको आनन्द मनाए, अनि मृत्युले पनि तिनीहरूलाई छुट्याउन सकेन। तिनीहरू एउटा गरूङभन्दा छिटा थिए र एउटा सिंह भन्दा बलिया थिए।

याशारको पुस्तकमा इस्त्राएलको युद्ध लेखिइएको छ।

२४इस्त्राएलकी छोरीहरू, शाऊलको निम्ति रोओ शाऊलले तिमीहरूलाई राता लुगाहरू दिए र सुनका गहनाले ढाकिदिए।

२५बलिया मानिसहरू युद्धमा ढले, जोनाथन गिल्बोको टाकुरामा मरे।

२६हे जोनाथन, मेरे सानो भाइ, मैले तिमीलाई साँच्चै हराएँ। मैले तिम्रो मित्रताको आनन्द धेरै लिएँ तिमीले मलाई दिएको मृत्युको प्रेम साँच्चै अचम्मकै थियो, स्त्रीको प्रेमभन्दा पनि गहिरो थियो।

२७बलिया योद्धा रणभूमिमा नै ढले अब युद्धका हतियाहरू रहेन्।”

दाऊद र तिनका मानिस हेब्रोनतर्फ लागे

२ पछि दाऊदले परमप्रभुसँग सल्लाह मागे। दाऊदले भने, “के म यहूदाको कुनै शाहरमा जाऊँ?”

परमप्रभुले दाऊदलाई भन्नु भो, “हो जानू।”

दाऊदले भने, “त्यसो हो भने म कहाँ जाऊँ।”

परमप्रभुले भन्नु भो, “हेब्रोनतर्फ।”

रत्यसै कारण दाऊद आफ्ना दुइवटी पत्नी लिएर हेब्रोनतिर लागे। (उसका पत्नीहरू यित्रेलीबाटकी अहीनोअम र कर्मेलको नाबाल की विधवा अबीगेल थिए।) ३दाऊदले तिनका मानिस र उनीहरूका परिवारलाई पनि ल्याए। तिनी सबै हेब्रोन शहरको छेउछाउमा बसे।

दाऊदले याबेशका मानिसहरूलाई धन्यवाद दिए

४यहूदाका मानिसहरू हेब्रोनमा आए र दाऊदलाई यहूदाका राजाको रूपमा अभिषेक गरे। अनि तिनीहरूले भने, “याबेश गिलादका मानिसहरूले नै शाऊलको लासलाई गाडेका हुन्।”

५दाऊदले उसका दूतहरूलाई याबेश गिलादमा पठाए। याबेशमा दूतहरूले भने, “परमप्रभुले तिमीहरूलाई आशिर्वाद दिउन्। तपाईंको स्वामी शाऊल खरानी भएको कारण द्वपरमप्रभु तपाईं प्रति दयालु र विश्वासयोग्य हुनुहुन्छ र म पनि तपाईंप्रति दयालु हुनेछु किनभने तपाईंले यस्तो दयालु कार्यहरू गर्नु भएकोछ। ७अब बलियो र सहासी बन्नुहोस्। तपाईंहरूका स्वामी शाऊल बिन्नुभयो। तर यहूदाका परिवार समूहले मलाई तिनीहरूका राजाको रूपमा अभिषेक गरे।”

ईश्बोशेत राजा भए

८नेरका छोरा अबनेर शाऊलको फौजमा कप्तान थिए, अबनेरले शाऊलका छोरा ईश्बोशेतलाई महनैम लगे। ९गिलाद, अशूर, यित्रेल, ऐप्रैम, बिन्यामीन अनि सम्पूर्ण इस्त्राएलको राजा बनाए।

१०ईश्बोशेत शाऊलका छोरा थिए। उसले इस्त्राएलमाथि शासन गर्दा उनी ४० वर्षका थिए। उनले २ वर्ष शासन गरे। तर यहूदाका परिवार समूहले दाऊदलाई

पच्छाए। ११दाऊद हेब्रोनमा राजा थिए। दाऊदले यहूदाका परिवार समूहलाई साँडै सात वर्ष शासन गरे।

कडा प्रतिद्वन्द्व

१२नेरका छोरा अबनेर र शाऊलका छोरा ईश्बोशेतका अधिकारीहरूले महनैम त्यागे र गिबोन गए। १३सुरुयाहका छोरा योआब र दाऊदका अधिकारीहरू पनि गिबोन गए। तिनीहरूले अबनेर र ईश्बोशेतका अधिकारीहरूलाई गिबोनको पोखरीछेउमा भेट्टाए। अबनेरका मानिसहरू पोखरीको एक छेउमा थिए अनि योआबका मानिसहरू अर्को छेउमा थिए।

१४अबनेरले योआबलाई भने, “यी सैनिकहरू माभफ एउटा होडबाजी गराओ।”

योआबले भने, “ठीक छ होडबाजी होस्।”

१५यसकारण सैनिकहरू उठे। दुइ समूहमा आफ्ना आफ्ना सैनिकहरूको संख्या निर्धारण गरे। तिनीहरूले बाहा सैनिक बिन्यामीन समूहबाट शाऊलको छोराको पक्षमा छाने। तिनीहरूले दाऊदका अधिकारीहरूबाट बाह जना मानिसहरू छाने। १६प्रत्येक मानिसले शत्रु सेनाहरूको शिर समाते अनि उसको कोखामा आफ्नो तरवार रोपिदिए। तब तिनीहरू लडे अनि एकैसाथ मरे। यसैकारणले यस ठाउँको नाउँ, “धारिलो छुरिहरूको मैदान” भनिन थालियो। त्यो ठाउँ गिबोनमा छ।

अबनेरले असाहेललाई मार्छ

१७यो होडबाजीले भयंकर युद्धको रूप लियो अनि दाऊदका अधिकारीहरूले त्यस दिन अबनेर र इस्त्राएलीहरूलाई हराए। १८सरुयाहका तीनजना छोराहरू योआब, अबीशै र असाहेल नामका थिए। असाहेल जंगली मृग जस्तै कुद्दन सक्थे। १९असाहेल सिधा अबनेर तिर दगुरे र उसलाई खेद्दन थाले। २०अबनेर पछि फर्केर हेरे र सोधे, “अरे तिमी हौ असाहेल?”

असाहेलले भन्यो, “हो, मै हुँ।”

२१अबनेरले असाहेललाई कुनै घात गर्न चाहेका थिएन्। यसकारण अबनेरले भने, “मलाई नखेद-बरू कुनै अर्को सैनिकलाई खेद। तिमीले उसलाई जित्ने छौ अनि उसको हतियार लैजाऊ।” तर असाहेलले अबनेरलाई खेद्दन छोडेनन्।

२२फेरि पनि अबनेरले भने, “मेरो पिछा गर्न छाडि देउ, होइन भने मेरो हातबाट तिम्रो हत्या हुन्छ। यदि तिमी मेरो हातबाट मारियो भने मैले तिम्रा दाज्यू योआबलाई कसरी मुख देखाउनु।”

२३तर असाहेलले उसलाई पिछा नगर्न इन्कार गरे। यस कारण अबनेरले आफ्ना भालाको टुप्पोले असाहेलको भुङ्गीमा उनिदियो। भाला असाहेलको पछाडिपट्टि निस्कियो। अनि असाहेल ल्यँही मर्यो।

योआब र अबीशैले अबनेरलाई खेडे

असाहेलको लास भुइँमा लड्यो। मानिसहरूले हतार हतार गएर हेरे। २४तर योआब र अबीशैले भने अबनेर कै पछि लागे। अम्मा पहाडको पछिल्लो तिर सुर्य अस्ताउँदै थियो। (अम्मा पहाड गीहको अगाडितिर गिबोन मर्स्यूमि जाने बाटो तिर पर्थ्यो) २५भिन्यामीन परिवार समूहका मानिसहरू पहाडमा अबनेर कहाँ आए अनि अबनेरलाई सहायता गर्न भेला भए।

२६अबनेरले योआबलाई चिच्याएर भने, “के हामी सधै एकाअकसिंग भिडिरहने? यसबाट दुःख बाहेक केही हात लाग्दैन। मानिसहरूलाई आप्सै दाजू-भाइहरूलाई नखेद्नु भनेर भन।”

२७तब योआबले भन्यो, “परमेश्वरको नाममा तिमीले जे भन्दैछौं ठीक हो। यदि तिमीले केही नभनेको भए मानिसहरूले आफ्ना दाजू-भाइलाई बिहान सम्मै खेदिरहने थिए।” २८यसकरण योआबले उसको तुरही फूक्यो अनि मानिसहरूले इस्त्राएलीहरूलाई खेद्न छोडे। तिनीहरूले फेरि इस्त्राएलीहरूसित युद्ध गर्ने कोशिश गरेनन्।

२९अबनेर र तिनका मानिसहरू यर्दन बेसी भएर रातभरि हिँडे। तिनीहरूले यर्दन नदी पार गरी दिनभरिमा महनैम पुगे।

३०योआबले अबनेरलाई खेद्न छोडे र फर्के। योआबले जब उसका मानिसहरू भेला गराए पछि थाहा भयो असाहेल बाहेक दाऊदका १६ जना अधिकारीहरू हराएकाछन्। ३१तर दाऊदका अधिकारीहरूले अबनेर बिन्यामीन परिवार समूहका ३६० जना मानिसहरू मारेछन्। ३२दाऊदका अधिकारीहरूले असाहेलको लासलाई उसैका बाबुको विहानको छेउ बेतेलहमा गाडे।

योआब अनि उसका मानिसहरू रातभरि हिँडे। तिनीहरू हेब्रेन पुग्दा घाम भरखर भुल्कँदै थियो।

इस्त्राएल र यहूदाको माभमा युद्ध

३ शाऊलका परिवार र दाऊदका परिवार माभ धेरै लामो समयसम्म युद्ध भयो। दाऊद दिन दिनै बलिया हुँदैथे। उता शाऊलका परिवारहरू भने कमजोर हुँदै गए।

हेब्रेनमा दाऊदका छ जना छोराहरू जन्मिए

रदाऊदका छ: जना छोराहरू हेब्रेनमा जन्मे। अम्मोन जेठो छोरा थिए, ऊ अहीनोअमको यिज्रेलीकी छोरा थिए। इमाहिलो छोरो किलाब थिए। उसकी आमा कर्मेलका नावालकी विधवी अबीगेल थिइन। साहिलो छोरा अबशालोम थिए। अबशालोमकी आमा गशूरका राजा तिलमैकी छोरी माकाह थिइन। ४काँहिला छोरा अदोनियाह थिए। अदोनियाहकी आमा हग्गीत थिइन्। अन्तरे छोरो रापत्याह थिए। उसकी आमा अबितल

थिइन। ख्कान्छा छोरा यत्र थिए। यत्रोकी आमा दाऊदकी पत्नी एग्ला थिइन।

अबनेरले दाऊदका टोलीमा सामेल हुने बिचार गरे

६जब शाऊलका परिवार समूह र दाऊदका परिवार समूहका बीच युद्ध भयो अबनेर साहै बलिया भए। ७शाऊलकी एउटी नोकर्नी एयाहकी छोरी रिश्मा थिई। ईश्बोशेतले अबनेरसित भने, “तिमीले मेरा बाबुकी नोकर्नीसित किन सहवास गर्यौ?”

८ईश्बोशेतका शब्दहरूले गर्दा अबनेर साहै रिसाए। अबनेरले भने, “म शाऊल र तिनका परिवारप्रति इमानदारी छु। मैले तिमीलाई दाऊदको हातमा दिइन। मैले दाऊदलाई तिमीलाई हराउन दिइन। म यहूदाको पक्षमा काम गर्ने देशद्रोही होइन।* अहिले तपाईंले यस स्त्रीको विषयमा मलाई दोष दिएर रीसउठाउनु हुन्छ। ९-१०अब म प्रतिज्ञा गर्नु म त्यो साचै नै बनाउँछु कि परमेश्वर जे कुराहरू भन्नु हुन्छ त्यो हुनेछ। परमप्रभुले भन्नु भएको छ कि उहाँले शाऊलको परिवारबाट राज्य खोसेर दाऊदलाई दिन्छु। यहूदा र इस्त्राएलको राजा दाऊद हुन्छ भनेर परमप्रभुले सोचिसक्नु भएको छ। तिनले दानदेखि बेर्शेबा सम्म शासन गर्नेछन्। यदि मैले त्यसो हुनलाई सहयोग गरिन भने म आशा गर्नु परमेश्वरले मलाई हानि गर्नुहुन्छ।”

११ईश्बोशेतले केही भन्नुको सट्टा डरायो। १२अबनेरले दाऊदकहाँ दूत पठाए। अबनेरले खबर दियो, “यो भूमिमा कसले शासन गर्नु पर्छ हामी बिचमा त्यहाँ एउटा सन्धि होस् अनि म तिमीलाई इस्त्राएलका शासक बन्ना सहायता गर्नु।”

१३दाऊदले जवाफ दिए, “ठीक छ! म एउटा सन्धि गर्नु। तर म तिमीलाई एउटा शर्त राख्छु: जब सम्म तिमी शाऊलकी छोरी मीकललाई लिएर मकहाँ आउँदैनै म तिमीसित भेट गर्ने छौन।”

दाऊदले आफ्नी पत्नी मीकल फिर्ता पाए

१४दाऊदले शाऊलका छोरा ईश्बोशेत कहाँ दूत पठाए। उसको सन्देश थियो, “मेरी पत्नी मीकल मलाई फर्काई देऊ। तिनी मेरो प्रतिज्ञा थिइन्। तिनलाई पाउँनका निम्ति मैले एकसय पलिश्तीहरू मारे।”

१५तब ईश्बोशेतले मानिसहरूलाई लैशका छोरा पलतीएल कहाँ गए र मीकल ल्याउनु भनेर अहाए। १६मीकलका लोग्ने पलतीएल रूँदै उसको पछि बहूरीम सम्प गए। तर अबनेरले पलतीएललाई, “उसको घर फर्केर जानु” भनेको हुनाले फर्किए।

दाऊदलाई सघाउनेछु भनेर अबनेरले क्वच दिए

१७अबनेरले इस्त्राएलका अगुवाकहाँ खबर पठाए। तिनले भनिपठाए, “तिमीहरू दाऊदलाई आफ्ना राजा बनाउन चाहिरहेका छौ। १८अब त्यो काम गर। परमप्रभुले दाऊदका सम्बन्धमा भन्नुभएको छ, ‘म मेरा इस्त्राएलका मानिसहरूलाई पलिश्ती र अन्य अरू शत्रुहरूबाट बचाउने छु। म यो काम मेरो सेवक दाऊदलाई लगाएर गर्नेछु।’”

१९अबनेर बिन्यामीनहरूसित पनि यस विषयमा बोले तब उसले हेब्रोनमा इस्त्राएलका मानिसहरूले के गर्न चाहन्थे अनि बिन्यामीन कुल समूहले पनि के गर्न चाहन्थे भन्नलाई दाऊद भएकहाँ गए।

२०त्यसपछि अबनेर हेब्रोनमा दाऊदकाहाँ आए। तिनले बीस जना मानिसहरू लिएर आएका थिए। दाऊदले अबनेर र तिनका मानिसहरूको लागि भोज गराए।

२१अबनेरले दाऊदलाई भने, “मेरा मालिक राजा, मलाई इस्त्राएलीहरू तपाईं भएकहाँ ल्याउन दिनुहोस्। त्यसपछि तिनीहरूले तपाईंसँग एउटा सम्भौता गर्नेछन्। अनि तपाईंले चाहानु भए जस्तै इस्त्राएलमाथि शासन गर्नुहोस्।”

दाऊदले अबनेरलाई जानदिए। अनि अबनेर शान्तसँग गए।

अबनेरको मृत्यु

२२योआब र दाऊदका अधिकारी युद्धबाट फर्किएर आए। तिनीहरूले धेरै बहुमूल्य चीजहरू शत्रुपक्षबाट जम्मा गरे। दाऊदले अबनेरलाई शान्तसित पठाईसकेका थिए। त्यसै कारण अबनेर हेब्रोनमा दाऊदसँग थिएनन्।

२३योआब र तिनका सम्पूर्ण सैनिक हेब्रोन पुगे। मानिसहरूले योआबलाई भने, “अबनेर नेरका छोरा राजा दाऊद कहाँ आए अनि दाऊदले पनि अबनेरलाई शान्तसित छोडि दिए।”

२४योआब राजाकहाँ आएर भने, “तपाईंले के गर्नु भयो? अबनेर तपाईंसित भेटन आयो तर तपाईंले त्यसलाई केही गर्नु भएन किन? २५तपाईंले अबनेर नेरका छोरालाई चिन्नु हुन्छ। ती तपाईंलाई धोकादिन आएका हुन्। ती तपाईंको कामकाजहरू अध्ययन गर्न आएका हुन्।”

२६योआबले दाऊदलाई छोडेर गयो। उसले सीराको पोखरीको छेउमा भएका दूतहरूलाई अबनेरकहाँ पठायो। दूतहरूले अबनेरलाई फर्काएर ल्याए तर यो कुरा दाऊदले थाहा पाएनन्। २७जब अबनेर हेब्रोन पुगे योआबले उसलाई मूल द्वारको छेउमा ऊ सित गोप्य कुरा गर्न भनि लागे अनि योआबले अबनेरको भुङ्डीमा छुरी हान्यो। अबनेर तत्कालै मरे। अबनेरले योआबका भाई असाहेललाई मारिका थिए। यसकरण अहिले योआबले अबनेरलाई मारे।

अबनेरको मृत्युमा दाऊद रोए

२८पछि दाऊदले यो सुने। दाऊदले भने, “म र मेरो राज्य अबनेरका मृत्युबारे सदा-सर्वदा निर्दोष छ। यो परमप्रभुले जान्नुहुन्छ। २९योआब र उसका परिवारका सदस्यहरू यसको दोषी छन्। उसका सम्पूर्ण परिवारलाई यसको दोष दिन सकिन्छ। मलाई आशा छ अब योआबका परिवारले साहै कठिनाइका दिन देख्नु पर्नेछ। मलाई पूरा विश्वास छ त्यसका परिवारका सम्पूर्ण सदस्यमा कोरको बिमार सल्कने छ। बैशाखी लगाएर हिंडने छन्, युद्धमा मारिने छन् अनि भोकभोकै रहनु पर्नेछ।”

३०अबनेरले तिनीहरूका भाई असाहेललाई गिबोनको युद्धमा मारेको कारण योआब र उसको भाई अबिशैले अबनेरलाई मास्यो।

३१-३२दाऊदले योआब र तिनका सम्पूर्ण मानिसहरूलाई भने, “लगाएका लुगाहरू च्यातेर शोकाकुल वस्त्र धारण गर। अबनेरको मृत्युमा सबै रुनु हुन्छ।” तिनीहरूले अबनेरलाई हेब्रोनमा गाडे। दाऊद पनि मलामी गए। राजा दाऊद र सम्पूर्ण मानिसहरू अबनेरको चिह्नमा रोए।

३३राजा दाऊदले अबनेरको मलामी जाँदा दुःखको गीत गाए:

“के अबनेर मूर्ख अपराधी भै मरे?

३४अबनेर, तिम्रा हातहरू बाँधिएका थिएनन्। तिम्रा खुट्टाहरूमा साङ्गली बाँधिएको थिएन। होइन, अबनेर, तिमीलाई दुष्ट मानिसहरूद्वारा मारियो।”

तब सबै मानिसहरू तिनको मृत्यु शोकमा फेरि रुनथाले। ३५दिनभरि नै मानिसहरू आएर दाऊदलाई भोजन ग्रहण गर्न अनुरोध गरे। तर दाऊदले प्रतिज्ञा गरेका थिए। उसले भने, “यदि घाम अस्ताउनु अघि मैले भोजन ग्रहण गरें भने परमेश्वरले मलाई धेरै दुःखहरूले दण्ड दिउन्।” ३६सबै मानिसहरूले हेरिहेका थिए अनि तिनीहरू राजा दाऊदले गरेका कार्यसँग सन्तुष्ट थिए। ३७यहूदा र इस्त्राएलका मानिसहरूले बुझे कि राजाको कुनै हात छैन नेरका छोरा अबनेरको मृत्युमा। ३८राजा दाऊदले उसका अधिकारीहरूलाई भने, “तिमीहरूलाई त्यो थाहा छैन आज इस्त्राएलका एक महत्वपूर्ण अगुवाको मृत्यु भयो। ३९आज म नयाँ राजा भए तापनि, कमजोर छु अनि यी सरूयाहको छोराहरू जसले मलाई धेरै दुःख दिएका छन। म आशा गर्नु परमप्रभुले यी दुष्ट काम गर्नेलाई तिनको दुष्टताको निम्ति सजाय दिनुहोनेछ।”

शाऊलको परिवारमा समस्या

४ शाऊलका छोरा ईश्बोशेतले अबनेरको मृत्युको खबर सुन्छ। ईश्बोशेत र तिनका सबै मानिसहरू डराए। ५दुइजना मानिसहरू शाऊलका छोरा ईश्बोशेतलाई

भेट्न गए। ती दुवै मानिसहरू फौजका कप्तानहरू थिए। तिनीहरूका नाड़ें रेकाब र बाना थियो। बेरोतका रिम्मोनका छोराहरू थिए ती दुइ। (बेरोत बिन्यामीन कुल परिवार समूहका अधिनस्त भएकोले तिनीहरू बिन्यामीनी थिए अतः बेरोतका सबै मानिसहरू गित्तैममा भागे र अहिले सम्म तिनीहरू त्यही छन्।)

४शाऊलको छोरा जोनाथनका मपीबोशेत नामका छोरा थिए। जब मपीबोशेत पाँच वर्षको हुँदा यिज्रेलबाट शाऊल र जोनाथन मारिएको खबर उसको घरमा आयो। ती शत्रुहरू आइरहेछ भनेर डराइन् मपीबोशेतलाई स्याहर्न उसलाई समातेर ठाढ़ भागिन्। तर जब छिटो-छिटो भाग्न थाली त्यो बालक भुइँमा लड़यो। यसरी उसको दुवै खुट्टा लङ्घडो भयो।

५बेरोतीका रिम्मोनका छोराहरू रिकाब र बाना मध्यान्हमा ईश्बोशेतको घरमा गए। ईश्बोशेतमा गर्मी भएकोले आराम गरिरहेका थिए। ६-७रेकाब र बाना त्यस घरभित्र केही गहुँ लिने निहुमा गए। ईश्बोशेत आफ्ना ओछ्यानमा पल्टिरहेका थिए। रेकाब र बानाले ईश्बोशेतलाई छुरीले घोचेर मारे। तब तिनीहरूले त्यसको टाउको काटेर तिनीहरूसितै लिएर गए। तिनीहरू रातभरि यर्दन बेंसी भएर हिँडे। ८हेब्रोन आइपुगे अनि दाऊदलाई ईश्बोशेतको टाउको सुप्ये।

रेकाब र बानाले राजा दाऊदलाई भने, “तपाईंका शत्रु शाऊलका छोरा ईश्बोशेतको टाउको यहाँ छ। उसले तपाईंलाई मार्न चाहान्थ्यो। परमप्रभुले शाऊल र उसका परिवारका मानिसहरूलाई आज तपाईंको खातिर सजाय दिनुभयो।”

९तर दाऊदले रेकाब र उसका भाइ बानालाई भने, “परमप्रभु शाश्वत हुनुहुन्छ, निश्चय नै उहाँले मलाई धेरै बिपत्तीहरूबाट बचाउनु भएको छ। १०तर पहिले एकपल्ट एउटा सोच्यो यो सम्चार मेरो निर्मित असल थियो र भन्यो, उसले भन्यो, ‘हेर्नु होस् शाऊल मस्यो।’ उसले सोच्यो यो खबर सुनेर म उसलाई उचित पुरस्कार दिन्छु। तर मैले त्यसलाई सिकलगमा मारिदिएँ। ११यसैकारण तिमीहरू, दुष्ट मानिसहरूले निर्देष मानिसलाई उसको घर भित्र सुतिरहको बेला मास्यौ, अब म तिमीहरूलाई मारेर उसको मृत्युको बदला लिमेछु, अनि म तिमीहरूलाई यस भूमि देखि धपाइन्दिनेछु।”

१२यसकारण दाऊदले उसको सैनिकहरूलाई रिकाब र बन्नाहलाई मार्न आदेश दिए। सैनिकहरूले रिकाबको र शरीरलाई बन्नाहका हात खुट्टाहरू काटेर हेब्रोनको पोखरीको छेउमा धुण्डयाए। तब तिनीहरूले ईश्बोशेतको टाउकोलाई अबनेरको चिहान भित्र हेब्रोनमा गाडे।

इस्त्राएलीहरूले दाऊदलाई राजा बनाउँच्छ
५ त्यसपछि इस्त्राएलका सबै परिवार समूहहरू हेब्रोनमा दाऊदलाई भेट्न आए। तिनीहरूले दाऊदलाई

भने, “हेर्नुहोस्, तपाईं र हामी एउटै परिवारका है। रजब शाऊल हाम्रा राजा थिए, त्यस समयमा पनि तपाईं इस्त्राएलका सैनिक अगुवा हुनुहुन्थ्यो। तपाईंले हामीलाई युद्धमा दोहेयाउनु भयो अनि तपाईंले हामीलाई युद्धबाट पछि फर्काएर ल्याउनु भयो अनि परमप्रभुले पनि तपाईंलाई घोषणा गरिसक्नु भएकै छ, ‘तिमी मेरा मानिसहरूको गोठालो हुनेछौ, र इस्त्राएलीहरू माथि शासक हुनेछौ।’”

३४सरी इस्त्राएलका सबै अगुवाहरू हेब्रोनमा दाऊदलाई भेट्न आए। राजा दाऊदले ती सबै अगुवाहरू सँग परमप्रभुको सामुन्नेमा हेब्रोनमा एउटा सथि गरे। त्यसपछि ती सबै अगुवाहरूले दाऊदलाई राजाको रूपमा अभिषेक गरे।

४जब दाऊद राजा भए उनि ३० वर्षका थिए। ४० वर्षसम्म तिनले शासन गरे। ५हेब्रोनमा तिनले यहूदामाथि साढे सात वर्ष शासन गरे अनि इस्त्राएल र यहूदामाथि यरूशलेममा ३३ वर्ष शासन गरे।

दाऊदले यरूशलेम शहरलाई जित्त्यन्

६राजा र तिनका मानिसहरू यरूशलेममा बसिरहेका यबूसीहरूको बिरुद्धमा गए। यबूसीहरूले दाऊदलाई भने, “तिमी हाम्रा शहरमा पस्नसक्दैनौ। यहाँसम्म हाम्रा अन्धा र लङ्घडाहरू नै तिमीलाई रोक्न यथेष्ट हुनेछन्।” (तिनीहरूले किन यसो भनेपछि दाऊद तिनीहरूको शहरभित्र पस्नसक्दैन भन्ने विचार थियो। ७तर दाऊदले सियोन कै किल्ला जिते। त्यस किल्लालाई दाऊद शहर बनाइयो।)

८त्यस दिन दाऊदले उसका मानिसहरूलाई भने, “यदि तिमीहरू यबूसीहरूलाई हराउन चाहान्छौ भने पानी बगीरहेको सुरुडको पर्खाल भित्र भएर ‘अन्धा र लङ्घड़’ शत्रु भएकहाँ पुगा।”

यसकारण मानिसहरूले भन्ने गर्छन्, “अन्धा र लङ्घडाहरू पकित्र स्थानहरूमा आउन पाउदैन।”

९दाऊद यहि किल्लामा बस्ने गर्ने यसकारण यो ठाउँलाई “दाऊदको शहर” नाड़े दिए। दाऊदले अर्को क्षेत्रमा उन्नति गरे अनि यसलाई मिलो नाड़े दिए। त्यस शहर भित्र उसले धेरै भवनहरू पनि बनाए। १०दाऊद साहै शक्तिशाली भए त्यस कारण सर्वशक्तिमान परमप्रभुले तिनको साथ दिनुभयो।

११सोरका राजा हीरामले दाऊदकहाँ दूतहरू पठाए। हीरामले देवदारुको काठ सिकर्मी र डकर्मीहरू पनि पठाए। तिनीहरूले दाऊदको लागि एउटा महल बनाए। १२तब दाऊदले बुझेकि परमप्रभुले तिनलाई सँच्चै इस्त्राएलको राजा बनाउनु भएका छन्। दाऊदले यो पनि बुझे यहाँ पाए कि परमप्रभुले उहाँको राज्य महत्वपूर्ण परमेश्वरको मानिस, इस्त्राएलका मानिसहरूको खातिर दिनु भएको छ।

१३दाऊद हेब्रोनदेखि यरुशलेम गए। यरुशलेममा उसले धैरै पत्नीहरू अनि उप-पत्नीहरू पाए। केहि सन्तानहरू यरुशलेममा जन्मिए। १४यरुशलेममा जन्मिएका छोराहरू हुन्: शम्मू, शोबाब, नातान, सुलेमान, १५यिमार, एलीशू, नेपेग, यापि, १६एलीशमा, एल्यादा तथा एलीफेलेत।

दाऊद पलिश्तीहरू बिरुद्ध लड्छन्

१७पलिश्तीहरूले इस्त्राएलको राजाको रूपमा दाऊदको अभिषेक भएको खबर सुने। यसर्थ दाऊदलाई मार्नको निम्ति पलिश्तीहरू दाऊदको खोजी गर्न थाले। तर दाऊदले यो थाहा पाएर यरुशलेमको किल्लामा गए। १८पलिश्तीहरू आएर रपाईमको बेसीमा डेरा जमाए।

१९दाऊदले परमप्रभुलाई सोध्दै भने, “के म पलिश्तीहरूसँग युद्ध गर्न निस्कौ? पलिश्तीहरूलाई हराउनका निम्ति मलाई सहयोग गर्नुहुन्छ?”

परमप्रभुले दाऊदलाई भन्नु भयो, “निश्चय जाऊ, म पलिश्तीहरूलाई परास्त गर्न तिमीलाई सहायता गर्नेछु।”

२०तब दाऊद बाल-पराजीम गए र पलिश्तीहरूलाई त्यही हराए। दाऊदले भने, “परमप्रभुल मेरा शत्रुका सेनाहरूका बाँध भत्किएर छताछुल्ल पोखिएको पानी भगाउनु भयो।” यही कारण दाऊदले त्यस ठाउँको नाडै “बाल-पराजीम” राखे। २१पलिश्तीहरूले तिनीहरूको देवताको मूर्तीहरू त्यही छोडेका थिए। दाऊद र उसका मानिसहरूले तिनीहरू सबै हटादिए हटाए।

२२फेरि पनि पलिश्तीहरूले रपाईमको बेसीमा आएर पाल हाले।

२३दाऊदले परमप्रभुमा प्रार्थना गरे। त्यस समय परमप्रभुले दाऊदलाई भन्नुभयो, “त्यहाँ माथि नजाऊ। शत्रुका सेनाहरूलाई पछाडिबाट आक्रमण गर। पीपलका रुखको अर्को तिरबाट आक्रमण गर। २४पीपलको रुखमाथि पलिश्तीहरू बढिरहेको आवाज सुनिनेछ। ल्यसबेला चाँडो आक्रमण गर परमप्रभुले पलिश्तीहरूलाई हराउन सहयोग गर्नु हुनेछ।”

२५परमप्रभुले आज्ञा गरे जस्तै दाऊदले गरे। अनि तिनले पलिश्तीहरूलाई हराए। तिनले गेबा देखि गेजेरसम्म खेदेर मारे।

परमेश्वरको पवित्र सन्दूक यरुशलेम पुर्याइयो

६ दाऊदले इस्त्राएलका कुशल सेनाहरूलाई भेला गराए। त्यहाँ ३०,००० मानिसहरू भेला भए। ततब दाऊद र तिनका मानिसहरू यहूदाको बालाथमा गए। तिनीहरूले यहूदाको बालाथबाट परमेश्वरको पवित्र सन्दूकलाई यरुशलेम पुर्याए। मानिसहरू परमेश्वरको आराधना गर्न पवित्र सन्दूकको सामुन्ने गए। पवित्र सन्दूक परमप्रभुको सिंहासन जस्तै हो। पवित्र सन्दूकको माथिल्लो भागमा करुब परीका मूर्तीहरू बिराजमान

छन्। अनि परमप्रभु चाहिँ यी परीहरूका माभमा राजा भै बस्नु भएको छ। ३पहाडिमाथि भएको पवित्र सन्दूकलाई अमीनादाबको घरबाट निकाले। तब तिनीहरूले परमेश्वरको भनिएको पवित्र सन्दूकलाई नया गाडीमाथि राखे। उज्जा र अहीयो नामका अबीनादाबका छोराहरूले उक्त गाडा हाँके।

४यसरी पवित्र सन्दूकलाई पहाडिको अमीनादाबको घरबाट निकाले र उज्जाले गाडीमा पवित्र सन्दूक राखेर गाडा हाँके अहीओ अघि-अघि बाटोमा हिँडेर गाडालाई मार्ग प्रशस्त गरे। ५दाऊद अनि इस्त्राएलीहरू नाच्दै र संगीतमय बाजा-गाजाहरू बजाउँदै अघि बडे। तिनीहरूको बीचमा संगीतमय साधनहरू वीणा, सारङ्गी, खैंजडी, शंकुबाट काठका बाजाहरू अनि भयालीहरू थिए।

६जब दाऊदका मानिसहरू नाकोन खलामा आइपुगे गाडा ताने गोरु ठेस् खाए। गाडामा पवित्र सन्दूक हुतिएर भण्डै लङ्घ्यो। तत्कालै, उज्जाले पवित्र सन्दूकलाई लङ्घनदेखि रक्षा गरे। ७तर परमप्रभु उज्जासँग रिसाउनुभयो र उज्जलाई मार्नु भयो। उज्जाले पवित्र सन्दूकलाई छोएर लापरवाही गस्यो। परमेश्वरको पवित्र सन्दूक कै छेउमा उज्जा मस्यो। ८दाऊद साहै क्रोधित अनि खिन्न भए किनभने परमप्रभु द्वारा उज्जया मारिए। दाऊदले उक्त स्थानको नाडै “पेरेस उज्जा” राखे। आज पनि उक्त स्थानको नाडै पेरेस उज्जा नै भनिन्छ।

९त्यस दिन, दाऊद परमप्रभुसँग डराए। दाऊदले भने, “अब कसरी परमेश्वरको पवित्र सन्दूक म कहाँ ल्याउने?” १०दाऊदले परमप्रभुको पवित्र सन्दूक दाऊदको शहर भित्र लैजान चाहेनन्। दाऊदले परमेश्वरको पवित्र सन्दूकलाई गात देखि ओबेद-एदोमको घरमा राख्ने निर्णय गरे। पवित्र सन्दूकलाई बाटोबाट ओबेद-एदोमको घरमा लगे। ११उक्त घरमा पवित्र सन्दूक तीन महीना सम्म रह्यो। परमप्रभुले ओबेद-एदोम र तिनका परिवारलाई आशीर्वाद दिनुभयो।

१२पछि मानिसहरूले दाऊदलाई भने, “परमप्रभुले ओबेद-एदोमका परिवारलाई आशीर्वाद दिनुभएको छ किनभने उसले परमप्रभुको पवित्र सुन्दूकलाई उसको घरमा राखेकोछ।” तब दाऊद गए र परमेश्वरको पवित्र सन्दूकलाई खुशी अनि आनन्दको साथमा ओबेद-एदोमको घरबाट माथि ल्याए। १३जब मानिसहरू पवित्र सन्दूक बोकेर छ कदम अघि हिँडे, दाऊदले तिनीहरूलाई रोके अनि एउटा साँझे र मोटो बाछा बलि चढाए। १४परमप्रभुको अघि दाऊद नाचे। दाऊदले एपोद लगाएका थिए।

१५दाऊद र सारा इस्त्राएलीहरू दंगदास थिए परमप्रभुको पवित्र सन्दूकलाई शहर भित्राउँदा तुर्ही बजाउँदै आनन्दको आवाज निकाले। १६शाऊलकी छोरी मीकलले भयालबाट हेर्दैथिइन्। जब परमप्रभुको पवित्र सन्दूकलाई शहरमा ल्याइयो दाऊद नाच्दै उफ्रैंदै गर्नथाले। मीकलले यो

ਹੇਰਿਹੇਕੀ ਥਿੰਡ ਰ ਦਾਊਦਸੱਗ ਸਿਸਾਈਨ੍। ਤਿਨਲੇ ਸੋਚਿਨਸ਼ ਤ ਆਫਲੇ ਆਫਲਾਈ ਮੁਰਖ ਬਨਾਉਂਦੈਛ।

੧੭ਦਾਊਦਲੇ ਪਕਿਤ੍ਰ ਸਨ੍ਦੂਕਕੋ ਨਿਸ਼ਤ ਏਤਟਾ ਛਾਉਨੀ ਬਨਾਏ। ਇਸ਼ਾਏਲੀਹਰੂਲੇ ਪਰਮਪ੍ਰਭੁਕੋ ਤੱਤ ਸਨ੍ਦੂਕਲਾਈ ਤਾਂਸ ਛਾਉਨੀਮਾ ਰਾਖੇ। ਤਾਂਸਪਛਿ ਦਾਊਦਲੇ ਹੋਮਬਲੀ ਰ ਮੇਲਬਲੀ ਚਢਾਏ।

੧੮ਹੋਮਬਲੀ ਰ ਮੇਲਬਲੀ ਚਢਾਇਸਕੇ ਪਛਿ ਦਾਊਦਲੇ ਸਵਰਣਕਿਮਾਨ ਪਰਮਪ੍ਰਭੁਕੋ ਨਾਮਮਾ ਮਾਨਿਸਹਰੂਲਾਈ ਆਸ਼ੀਰਵਦ ਦਿਏ। ੧੯ਪ੍ਰਤੇਕਲਾਈ ਰੋਟੀ, ਕਿਸ਼ਮਿਸ਼ ਰ ਖੜ੍ਹੂਕੋ ਰੋਟੀ ਦਿਏਕਾ ਥਿਏ। ਤਥਾ ਸਬੈ ਮਾਨਿਸਹਰੂ ਘਰ ਫਰਕੇ।

ਮੀਕਲਲੇ ਦਾਊਦਲਾਈ ਗਾਲੀ ਗਈ

੨੦ਦਾਊਦ ਆਪਨੇ ਘਰਮਾ ਆਸ਼ੀਰਵਦ ਦਿਨ ਗਏ। ਤਰ ਸ਼ਾਊਲਕੀ ਛੋਰੀ ਮੀਕਲ ਤਿਨਲਾਈ ਭੇਟ੍ਨ ਆਇਨ੍। ਮੀਕਲਲੇ ਭਨਿਨ, “ਇਸ਼ਾਏਲਕਾ ਰਾਜਾਲੇ ਆਜ ਆਫੈਲਾਈ ਸਮਮਾਨ ਗਾਰੇਨ੍। ਆਪਨੈ ਨੋਕੰਨੀਹਰੂਕਾ ਅਥਿ ਤਪਾਈਲੇ ਆਪਨੋ ਲੁਗਾ ਖੋਲ੍ਨੁ ਭਯੋ। ਤਪਾਈ ਤਵੀ ਮੂਰਖਮਈਕੋ ਏਕ ਹੁਨ੍ਹਭਯੋ ਜਸਲੇ ਨਲਜਾਈ ਕਪਡਾਹਰੂ ਖੋਲ੍ਨ੍।”

੨੧ਤਬ ਦਾਊਦਲੇ ਮੀਕਲਲਾਈ ਭਨੇ, “ਪਰਮਪ੍ਰਭੁ ਆਫਲੇ ਮਲਾਈ ਚੁਨ੍ਹੁ ਭਯੋ। ਨ ਤ ਤਿਸ਼ਾ ਬਾਬੁ ਨ ਉਨਕਾ ਪਰਿਵਾਰਾਵਾਟ ਕਸੈਲੇ ਪਰਮਪ੍ਰਭੁਲੇ ਮਲਾਈ ਇਸ਼ਾਏਲ ਅਨਿ ਤਹਾਂਕਾ ਮਾਨਿਸਹਰੂਮਾਥਿ ਸ਼ਾਸਨ ਗੰਨ ਚੁਨ੍ਹੁ ਭਯੋ। ਤਵੈ ਕਾਰਣ ਮ ਅਭ ਪਨਿ ਪਰਮਪ੍ਰਭੁਕੋ ਅਥਿ ਨਾਚਿਰਹਨੇਛੁ। ੨੨ਮ ਯੀ ਕੁਰਾਹਰੂ ਗੰਨੇਛੁ ਤਵੈ ਸਬੈਲਾਈ ਧੈਰੈ ਛਕ ਪਾਰੇਛੀ। ਤਿਮੀਲੇ ਮਲਾਈ ਸਮਮਾਨ ਗੰਨ ਛੈਨੌ, ਤਰ ਸਤੀਹਰੂ ਜਸਕੋ ਵਿ਷ਯਮਾ ਤਿਮੀ ਬਾਤ ਗਹਿਰਹੇਕਾਛੀ। ਮੇਰੇ ਗਰਵ ਹੁਨੇਛੇ।”

੨੩ਸ਼ਾਊਲਕੀ ਛੋਰੀ ਮੀਕਲਕੋ ਏਤਟਾ ਪਨਿ ਨਾਨੀ ਭਏਨ। ਤਿਨੀ ਨਾਨੀ ਨਜ਼ਮਾਈ ਮਰੀਨ੍।

ਦਾਊਦਲੇ ਮਨਿਦਰ ਬਨਾਉਨ ਚਾਹੇ

੭ ਰਾਜਾ ਦਾਊਦ ਆਪਨੇ ਨਾਨੀ ਘਰਮਾ ਸਰੇਪਛਿ, ਪਰਮਪ੍ਰਭੁਲੇ ਉਸਲਾਈ ਇਸ਼ਾਏਲ ਵਰਿਪਿਕਾ ਸਬੈ ਦੇਸਕਾ ਸ਼ਤ੍ਰੁਹਰੂਬਾਟ ਸ਼ਾਨਤੀ ਦਿੰਨੁ ਭਯੋ। ਰੇਗਾ ਦਾਊਦਲੇ ਨਾਤਾਨ ਅਗਮਕਤਾਲਾਈ ਭਨੇ, “ਹੇਨੁਹੋਸ੍, ਮ ਦੇਵਦਾਰਕੋ ਕਾਠਲੇ ਬਨੇਕੋ ਸੁਨਦਰ ਘਰਮਾ ਛੁ ਤਰ ਪਰਮੇਸ਼ਵਰਕੋ ਪਕਿਤ੍ਰ ਸਨ੍ਦੂਕ ਭਨੇ ਪਾਲਮਾ ਛ। ਹਾਮੀਲੇ ਪਕਿਤ੍ਰ ਸਨ੍ਦੂਕਕੋ ਨਿਸ਼ਤ ਸੁਨਦਰ ਭਵਨ ਬਨਾਉਨੁ ਪਛੀ।”

ਇਨਾਤਾਨਲੇ ਰਾਜਾ ਦਾਊਦਲਾਈ ਭਨੇ, “ਤਪਾਈਲਾਈ ਜੇ ਰਾਸ਼ੇ ਲਾਗਛ ਤਵੀ ਗੁਰੁਹੋਸ੍। ਪਰਮਪ੍ਰਭੁ ਨੈ ਤਪਾਈਸਿਤ ਹੁਨ੍ਹਨ੍ਹਾਂ।”

੮ਤਰ ਤਵੀ ਰਾਤ ਪਰਮਪ੍ਰਭੁਕੋ ਆਦੇਸ਼ ਨਾਤਾਨਲਾਈ ਆਉਂਛ। ਪਰਮਪ੍ਰਭੁ ਭਨ੍ਹਨ੍ਹਾਂ, ੯“ਮੇਰੇ ਸੇਵਕ ਦਾਊਦ ਕਹਾਁ ਗਏ ਭਨਿਦੇਊ, ‘ਪਰਮਪ੍ਰਭੁ ਕੇ ਭਨ੍ਹੁ ਹੁਨ੍ਹ ਭਨੇ, ਮਲਾਈ ਬਸਨੇਘਰ ਬਨਾਉਨੇ ਤਿਮੀ ਹੋਇਨੌ। ਇਸ਼ਾਏਲੀਹਰੂਲਾਈ ਮਿਸ਼ਰਾਬਾਟ ਬਾਹਿਰ ਲਾਇਅੰਦਾ ਮ ਕਹਿਲੇ ਪਨਿ ਘਰਮਾ ਬਸਿਨ। ਮ ਸਥੈ ਪਾਲਮਾ ਥਿਏ। ਪਾਲ ਨੈ ਮੇਰੇ ਘਰ ਥਿਯੋ। ੧੦ਮੈਲੇ ਇਸ਼ਾਏਲਕਾ ਪਰਿਵਾਰ ਸਮੂਹਲਾਈ ਦੇਵਦਾਰਕੋ ਸੁਨਦਰ ਘਰ ਬਨਾਇਦੋ ਭਨੇਰ

ਕਹਿਲੇ ਪਨਿ ਭਨਿਨ। ਮ ਤਿਨੀਲਾਈ ਯਸ਼ਤੇ ਵਚਨ ਦਿੰਨੁ ਕਿ ਤਿਸ਼ਾ ਵੱਖ ਨੈ ਰਾਜਾਹਰੂ ਹੁਨੇਛ੍ਹੁ।”

੧੧“ਮੇਰੇ ਸੇਵਕ ਦਾਊਦਲਾਈ ਭਨਿਦੇਊ: ‘ਸਵਰਣਕਿਮਾਨ ਪਰਮਪ੍ਰਭੁ ਭਨ੍ਹਨ੍ਹਾਂ: ‘ਮੈਲੇ ਤਿਮੀਲਾਈ ਚੁਨੇ ਜਬ ਤਿਮੀ ਏਤਟਾ ਗੋਠਾਲਾ ਜਸਤੈ ਥਿਯੋ। ਤਹਾਂਲੇ ਤਿਮੀਲਾਈ ਮੇਰਾ ਮਾਨਿਸਹਰੂ ਰ ਇਸ਼ਾਏਲਕੋ ਸ਼ਾਸਕ ਬਨਾਉਨੁਭਯੋ। ੧੨ਤਿਮੀ ਜਹਾਁ ਜਹਾਁ ਗਈ ਮ ਤਿਮੀਸਿਤੈ ਥਿਏ। ਮੈਲੇ ਤਿਸ਼ਾ ਸ਼ਤ੍ਰੁਹਰੂਲਾਈ ਪਰਾਸਤ ਗੈਂ। ਮੈਲੇ ਤਿਮੀਲਾਈ ਪ੍ਰਥਕੀਮਾ ਏਤਟਾ ਮਹਤਵਪੂਰ੍ਣ ਵਕਿ ਬਨਾਏਕੋਛੁ। ੧੩-੧੪ਮ ਇਸ਼ਾਏਲੀਹਰੂਲਾਈ ਨਿਸ਼ਤ ਏਤਟਾ ਯਸ਼ਤੇ ਠਾਡੁੰ ਛਾਨੇ ਛੁ। ਮ ਇਸ਼ਾਏਲੀਹਰੂਲਾਈ ਤਿਨੀਹਰੂਕੋ ਆਪਨੈ ਸਥਾਨਮਾ ਨਿਯੁਕਤ ਗੰਨੇਛੁ। ਅਥ ਦੇਖਿ ਤਿਨੀਹਰੂ ਫਿਰਨੇ ਜੀਕਨ ਜੀਤਨੇ ਛੈਨ੍। ਸ਼ੁਰੂਮਾ ਮੈਲੇ ਇਸ਼ਾਏਲੀ ਮਾਨਿਸਹਰੂਕੋ ਨਿਸ਼ਤ ਨਾਵਾ ਕਰਤਾ ਨਿਯੁਕਤ ਗੈਂ। ਤਰ ਨਾਰਸ਼ਾ ਮਾਨਿਸਹਰੂਲੇ ਤਿਨੀਹਰੂਲਾਈ ਸਾਹੈ ਸਤਾਏ। ਅਥ ਯਸ਼ਤੇ ਕੁਰਾ ਹੁਨੇਛੈਨ। ਮ ਯਸ਼ਤੇ ਅਕਵਥਾ ਸ੍ਰਵਜਨਾ ਗੰਨੇਛੁ ਤਵੀਂ ਕੇਹੀ ਦੁਖ ਤਿਮੀਹਰੂਕਾ ਸ਼ਤ੍ਰੁਹਰੂਬਾਟ ਹੁਨੇ ਛੈਨ।

੧੫“ਜਬ ਤਿਸ਼ਾ ਜੀਕਨ ਸਿਦਿੰਨ੍, ਤਿਮੀ ਮੰਨੋਛੈ ਅਨਿ ਤਿਮੀਲਾਈ ਤਿਸ਼ਾ ਪਿਤਾ-ਪ੍ਰਥਕਾਹਰੂਸਿਤੈ ਗਾਇਨੇ ਛ। ਤਰ ਤਵੈ ਸਮਧ ਮ ਤਿਸ਼ਾ ਆਪਨੈ ਏਕ ਜਨਾ ਨਾਨੀਲਾਈ ਰਾਜਾ ਬਨਾਉਨੇਛੁ। ੧੬ਇਸੈਲੇ ਮੇਰੇ ਮਨਿਦਰ ਨਿਰਾਣਿ ਗੰਨੇਛੀ। ਅਨਿ ਮ ਉਸਕੋ ਰਾਜਵਲਾਈ ਸਦਾ ਸਰਵਦਾ ਏਕਦਮੈ ਸ਼ਕਿਸ਼ਾਲੀ ਬਨਾਉਨੇਛੁ। ੧੭ਮ ਉਸਕੋ ਪਿਤਾ ਹੁਨੇਛੁ ਰ ਤ ਮੇਰੇ ਛੋਰੀ ਹੁਨੇਛੇ। ਜਬ ਉਸਲੇ ਪਾਪ ਗਦਾ, ਮ ਅਥ ਮਾਨਿਸਹਰੂਦਾਰਾ ਉਸਲਾਈ ਦਣਡ ਦਿੰਨੇਛੁ। ਤਿਨੀਹਰੂ ਮੇਰੇ ਯਨਤ੍ਰਹਰੂ ਹੁਨੇ ਛੈਨ। ੧੮ਪਤਰ ਮ ਉਸਲਾਈ ਪ੍ਰੇਮ ਗੰਨ ਛੋਇਨ੍। ਮੇਰੇ ਕੁਪਾ ਫੁਝਿ ਤ ਮਾਥਿ ਰਹਨ੍ਹਾ। ਮੇਰੇ ਮਾਧਾ ਰ ਦਿਆ ਸ਼ਾਊਲਕਾ ਹਟ੍ਹੀ। ਮੈਲੇ ਤਿਮੀਲਾਈ ਕਾਖੀ ਚਾਵਾਦਾ ਸ਼ਾਊਲਲਾਈ ਟਾਢਾ ਬਨਾਏਂ। ਮ ਤਿਸ਼ਾ ਪਰਿਵਾਰਲਾਈ ਚਾਹਿਯਸੋ ਗੰਦਿਨ। ੧੯ਤਿਸ਼ਾ ਵੱਖ ਰਾਜਕੀਯ ਵਾਂਸਹੁਨੇਛ ਤਿਮੀ ਤਵੈ ਵਿਸਥਾਰਿ ਨਿਰਭਰ ਛਨ ਸਕਛੀ। ਤਵੀਂ ਤਿਸ਼ਾ ਰਾਜਿ ਤਿਸ਼ਾ ਨਿਸ਼ਤ ਸਦਾ-ਸਰਵਦਾ ਰਹਨੇਛੀ। ਤਿਸ਼ਾ ਸਿੱਹਸਨ (ਰਾਜਿ) ਸਦਾ-ਸਰਵਦਾ ਖੜਾ ਰਹਨੇਛੀ।”

੨੦ਨਾਤਾਨਲੇ ਦਰਸਨਕੋ ਵਿ਷ਯਮਾ ਦਾਊਦਲਾਈ ਭਨੇ। ਉਸਲੇ ਪਰਮੇਸ਼ਵਰਕਾ ਵਚਨਕੋ ਵਿ਷ਯਮਾ ਪ੍ਰਤੇਕ ਕੁਰਾਹਰੂ ਦਾਊਦਲਾਈ ਬਤਾਏ।

ਦਾਊਦਲੇ ਪਰਮੇਸ਼ਵਰਲਾਈ ਪ੍ਰਾਰਥਨਾ ਗਈ

੧੧ਤਬ ਰਾਜਾ ਦਾਊਦ ਪਰਮਪ੍ਰਭੁਕੋ ਸਾਮੁਨੇ ਬਸੇ। ਦਾਊਦਲੇ ਭਨੇ, “ਹੇ ਪਰਮਪ੍ਰਭੁ ਤਪਾਈਲੇ ਮੇਰੇ ਪਰਿਵਾਰਲਾਈ ਹਾਮੀਲੇ ਚਾਹੇਕੋ ਭਨਦਾ ਮਹਤਵਪੂਰ੍ਣ ਬਨਾਉਨੁ ਭਏਕੋ ਨਿਸ਼ਤ ਤਪਾਈਲਾਈ ਧਨ੍ਯਵਾਦ ਦਿੰਨ੍ਹੁ।” ਤਪਾਈਲੇ ਕਿਨ ਹਾਮੀਲਾਈ ਯਸ਼ਤੇ ਉਚਚਾ ਸਥਾਨ ਦਿੰਨੁਭਯੋ? ੧੨ਮ ਏਤਟਾ ਸੇਵਕ ਭਨਦਾ ਕੇਹਿ ਹੋਇਨ। ਤਪਾਈ ਮ ਪ੍ਰਤਿ ਧਿਤ ਦਿਆਲੁ ਬਨੁ ਭਯੋ। ਤਰ ਤਪਾਈਲੇ ਯਸ਼ਤੈ ਕੁਪਾ ਮੇਰਾ ਸਨ੍ਤਾਨਹਰੂਲਾਈ ਪਨਿ ਗੰਨੇਛੁ ਭਨ੍ਹਨ੍ਹਾਂ। ਹੇ ਸਰੋਚਚ ਪਰਮਪ੍ਰਭੁ, ਕੇ ਯੋ ਤਪਾਈਕੋ ਮਾਨਿਸਹਰੂਸਿਤ ਬਾਰਤਾਲਾਪ ਗੰਨੇ ਸਾਮਾਨ੍ ਤਰਿਕਾ ਹੋ? ੧੩“ਤਪਾਈਸਿਤ ਕੁਰਾ ਗੰਨ ਮ ਅਖਤਨੈ ਕੋਮਲ ਛੁ।” ਪਰਮਪ੍ਰਭੁ, ਮੇਰਾ ਮਾਲਿਕ, ਤਪਾਈਲਾਈ ਥਾਹੈ ਛ ਮ ਸੇਵਕ ਬਾਹੇਕ ਕੇਹਿ ਹੋਇਨ। ੧੪ਤਪਾਈਲੇ ਯੋ

महान काम गर्नु हुनेछ किनभने तपाईंले त्यो गर्छ भन्नु भएको छ, अनि तपाईंले यो तपाईंको इच्छा अनुसार गर्नु हुनेछ। तपाईं चाहनुहुन्छ मैले यी सबै कुराहरू जान्न सकौ। २२परमप्रभु मेरो मालिक यही कारणले तपाईं महान् हुनुहुन्छ। तपाईं अद्वितीय हुनुहुन्छ। तपाईंबाहेक अर्को परमेश्वर छैन। हामीलाई थाहा छ कारण हामीले यी सबै तपाईंले गर्नु भएका कार्यहरू सुन्न्यै।

२३“तपाईंका मानिसहरू जस्ता इस्त्राएल र त्यहाँ पृथ्वीमाथि अर्को जाति छैन। तिनीहरू विशेष मानसिहरू हुन्। तिनीहरू दास दासी थिए। तर तपाईंले मिश्रबाट बाहिर ल्याएर स्वतन्त्र बनाइदिनु भयो। तिनीहरूलाई तपाईंका मानिस बनाउनको निम्ति अनि तपाईंको आफै नाउँ बनाउनका निम्ति। आफ्ना मानिसहरू अनि भूमिको खातिर तपाईंले महान र भएयोग्य कार्यहरू गर्नु भयो। २४तपाईंले इस्त्राएलका मानिसहरूलाई सँधैको निम्ति आफ्नो बनाउनु भयो। अनि परमप्रभु, तपाईं तिनीहरूका परमेश्वर हुनुभयो।

२५“अहिले, परमप्रभु परमेश्वर, तपाईंले मेरो निम्ति केही गरिदिने बचन दिईहुनुहुन्छ, तपाईंको सेवकलाई र मेरा परिवारका सन्तानलाई। यसबेला दया गरी आफ्नो बचनलाई पूरा गर्दै मेरा परिवारलाई राजवंश बनाइदिनुहोस्। २६तब तपाईंको नाउँ सदा-सर्वदा सम्मानित हुनेछ। मानिसहरूले भन्नेछन्, ‘सर्वशक्तिमान् परमप्रभु परमेश्वरले इस्त्राएललाई शासन गर्नुहुन्छ। अनि यस्तो होस् कि दाऊद परिवार तपाईंको सामुन्ने स्थापित होस्।’

२७“तपाईं सर्वशक्तिमान्, इस्त्राएलका परमेश्वर, मलाई धेरै कुरा देखाउनु भयो। तपाईंले भन्नु भयो, ‘तेरो परिवारलाई महान बनाइदिन्नु।’ यसले गर्दा म, तपाईंको सेवक, यस्तो प्रार्थना गर्ने विचार लिएँ। २८परमप्रभु मेरा मालिक, तपाईं परमेश्वर हुनुहुन्छ। तपाईंले भन्नु भएका कुराहरूमा म सत्य मान्न सक्छु। अनि तपाईंले भन्नु भयो यी असल कुराहरू मसँग घट्ने छन्। २९मेरा परिवारलाई आशीर्वाद दिनुहोस्। तिनीहरूलाई सधै तपाईंको सामुन्ने उभिएर सेवा गर्न दिनुहोस्। परमप्रभु मेरा मालिक, तपाईं आफैले यसो भन्नु भएको निम्ति आशीर्वाद दिनुभयो।”

दाऊदले धेरै युद्धहरू जित्थन्

Cपछि, दाऊदले पलिश्तीहरूलाई जित्थन्। पलिश्तीहरूको राजधानी शहरले ठूलो भू-भाग नियमन्त्रणमा राखेका थिए। दाऊदले त्यस भू-भाग माथि अधिकार जमाए। २८दाऊदले मोआबका जनतालाई पनि हराए। तिनीहरूलाई जमिनमा लमतन्न सुन्न बाय्य बनाए। तब तिनले एउटा डोरीले नापे। प्रत्येक दुइ नापभित्र पर्न आएकालाई मार्न अहाए र तेस्रो नापमा

परेकालाई छोडिए। यसरी मोआबका मानिसहरू दाऊदका सेवक बनिए। तिनीहरूले उनलाई राजस्व बुझाए।

शहोबका छोरा हृददेजेर सोआका राजा थिए। यूफेटिस नदी क्षेत्रमा अधिकार जमाउन लाग्दा दाऊदले हृददेजेरलाई परास्त गरे। ४८दाऊदले हृददेजेरबाट १,७०० घोडाहस्वार सैनिक र २०,००० पैदल सेना कब्जामा पारे। १०० बाहेक सबै घोडाहरूलाई दाऊदले लङ्घाना बाईदिए।

४८दाऊदले अरामीहरू सोबाका राजा हृददेजेरलाई सहायता पुस्याउन आए। तर दाऊदले ती २२,००० अरामीहरूलाई परास्त गरे। ५८दाऊदले दमिशकको अराममा सेनाको एउटा छाउनी बनाए। अरामीहरू दाऊदका सेवक भए र राजस्व ल्याए। परमप्रभुले दाऊदलाई जैतै तरै विजय गराउनु भयो।

७दाऊदले हृददेजेरका सेवकहरूबाट सुनका ढालहरू लिए। दाऊदले ती ढालहरू येरूशलेममा ल्याए। ८८दाऊदले काँसका धेरै-धेरै सामानहरू तेबह र बेरौतैबाट प्राप्त गरे। (तेबहर बेरौतै शहरहरू हृददेजेरका अधिनमा थिए।)

९हमातका राजा तोईले हृददेजेरका सम्पूर्ण सेनालाई दाऊदले परास्त गरेको खबर सुने। १०्यसकारण तोईले आफ्ना छोरा योरामलाई दाऊदकहाँ पठाए। दाऊदले हृददेजेरलाई परास्त गरेकोले योरामले दाऊदलाई अभिनन्दन गर्दै आशीर्वाद दिए, हृददेजेरले तोईसँग पहिले धेरै चोटि युद्ध लडेका थिए। योरामले सुन, चाँदी र काँसका सामानहरू ल्याएका थिए। ११दाऊदले ती सम्पूर्ण सामानहरू परमप्रभुमा अर्पण गरे। दाऊदले पहिले धेरै राष्ट्रहरूलाई पराजित गरी ल्याएर अपणिगरेका सामानहरूसँगै ती सामानहरूराख्ये। १२दाऊदले अराम, मोआब, अम्मोन, पलिश्ती अमालेकहरूलाई हराए। सोबाका राजा रहोबको छोरा हृददेजेरलाई पनि हराए। १३दाऊदले १८,००० अरामीहरूलाई खारको बेसीमा मारे। तिनी घर फर्कदा साहै ख्याती कमाए। १४दाऊदले एदोममा सैनिक छाउनीहरू बनाए। एदोमका सम्पूर्ण क्षेत्रमा सैनिक छाउनी बनाए। एदोमका सबै मानिसहरू दाऊदका सेवक बने। परमप्रभुले दाऊदलाई जता ततै विजय दिलाउनु भयो।

दाऊदको शासन

१५दाऊदले इस्त्राएलभरि नै शासन गरे। दाऊदले आफ्ना मानिसहरूलाई असल र निष्पक्ष न्याय दिन्थे। १६सरूप्याहका छोरा योआब सेनाका कप्तान थिए। अहिल्लूका छोरा यहोशापात लेखपाल थिए। १७अहीतूबका छोरा सादोक र एबीयातारका छोरा अहीमेलेक पूजाहारीहरू थिए। सरायाह सचिव थिए। १८यहोयादाका छोरा बनायाह करेती र पलेतीहरूका निम्ति अधिकारी थिए। अनि दाऊदका छोराहरू चाहि प्रमुख थिए।

शाऊलका परिवार प्रति दाऊद दयालु बच्छु

८ दाऊदले सोधे, “के शाऊलका परिवारका कुनै सदस्य जीवित छन्? जोनाथनको कारणले म उप्रति दयालु बन्न चाहान्छु।”

रेशाऊलका परिवारमा एकजना सीबा नामका नोकर थिए। दाऊदका सेवकहरूले सीबालाई दाऊदको अधिबोलाए। राजा दाऊदले सीबालाई भने, “के तिमी नै सीबा हौ?”

सीबाले भने, “ज्यू, म तपाईंको सेवक सीबा हुँ।”

राजाले भने, “के शाऊलका परिवारका कुनै सन्तान बाँचेका छन्? यदि छन् भने म परमेश्वरको दया उसलाई देखाउन चाहान्छु।”

सीबाले राजा दाऊदलाई भने, “जोनाथनका एकजा छोरा अझै जीवित छन्। तर उसका दुवै खुट्टा लङ्घडो छन्।”

राजाले सीबालाई भने, “त्यो छोरा कहाँ छ?”

सीबाले राजालाई भने, “उनी लो-देवारका अम्मीएलका छोरा मकीरका घरमा छन्।”

पत्यसपछि राजा दाऊदले आफ्ना केही अधिकारीहरूलाई अम्मीएलका छोरा मकीरका घरबाट जोनाथनका छोरालाई ल्याउन लो-देवार पठाए। जोनाथनका छोरा मपीबोशेत दाऊदका सामुने शिर भुक्काएर दण्डवत गरे।

दाऊदले भने, “मपीबोशेथ?”

मपीबोशेतले भने, “ज्यू हजुर, मै हु, तपाईंको सेवक मपीबोशेत।”

दाऊदले मपीबोशेतलाई भने, “डराउने काम छैन। म तिमीलाई दया गर्दूँ। तिम्रो पिताको कारणले म तिमीप्रति दयालु रहनेछु। तिम्रो बाजेका जति पनि जग्गा जमिन थियो म सबै तिमीलाई फिर्ता दिन्छु। तिमी सधै मसँगै टेबलमा बसेर खानेछौ।”

मपीबोशेतले फेरि केही भुक्केर दाऊदलाई भने, “म मरेको कुकुर जति पनि भइन तर पनि तपाईं यति दयालु बन्नु भयो।”

पत्यसपछि राजा दाऊदले शाऊलका नोकर सीबालाई बोलाएर भने, “शाऊलका जे जति जेथा थिए ती सबै मैले तिम्रो मालिकका नाति (मपीबोशेत)लाई दिएँ। १०तिमीले मपीबोशेतको जमीनमा तिम्रो छोराहरू अनि नोकरहरूसित खेती गर्ने छौ अनि बाली काट्ने छौ तब तिम्रा मालिकको नातिको लागि प्रचुर भोजन हुनेछ। तर तिम्रा मालिकका नातिले सधै मसित खाना खानेछन्।” सीबाका १५ छोरा र २० जना नोकरहरू थिए। ११सीबाले राजा दाऊदलाई भने, “म तपाईंको सेवक हुँ, तपाईंले जे आदेश दिनु हुन्छ म गर्नेछु।”

यसर्थ मपीबोशेत दाऊदका छोराले जस्तै दाऊदसँगै खाना खान थाले। १२मपीबोशेतका जवान छोराको नाउँ मीका थियो। सीबाका सबै परिवारका सदस्यहरू मपीबोशेतका सेवक बने। १३मपीबोशेतका दुवै खुट्टा

लङ्घडा थिए। मपीबोशेत यरूशलेममा बसे र प्रत्येक दिन राजासँगै खान थाले।

हानूले दाऊदका मानिसहरूलाई लज्जित बनाउँछन्

१० पछि अम्मोनीहरूका राजा नाहाश मरे। तिनिको मृत्युपछि तिनिका छोरा हानून नयाँ राजा भए। रदाऊदले भने, “नाहाश मप्रति उदार थिए। यसैले मैले पनि तिनिका छोरा हानूनप्रति उदार बन्नुपर्छ।” त्यसैले हानूलाई उसका पिताको मृत्युको बारे सान्त्वना प्रदान गर्न दाऊदले आफ्ना अधिकारीहरू पठाए।

यसर्थ दाऊदका अधिकारीहरू अम्मोनीहरूको देशमा गए। इतर अम्मोनी अधिकारीहरूले हानूलाई भने, “दाऊदले आफ्ना मानिसहरू तपाईंको पिताको मृत्युमा तपाईंलाई सान्त्वना दिन भनेर पठाएका हुन् भनी तपाईं मान्यु हुन्छ? निश्चय होइन! दाऊदले त यी मानिसहरूलाई तपाईंको शहरको जानकारी लिन पठाएका हुन्। तपाईं विरुद्ध युद्ध गर्ने योजना हो।”

४यसकारणले हानूले ती अधिकारीहरूलाई पक्रेर आधा दाही अनि कम्बरदेखि तलको लुगा काटेर खेदे।

५जब मानिसहरूले दाऊदलाई सुनाए, उनले उसका दूतहरूलाई ती लज्जित व्यक्तिहरू कहाँ पठाए। राजा दाऊदले खबरमा भने, “दाही लामो नभइञ्जेलसम्म तिमीहरू यरीहोमा नै बस्नेछौ। तब पछी यरूशलेम आउँछौ।”

अम्मोनीहरूको विरुद्धमा युद्ध

६अम्मोनीहरूले त्यो सम्झे दाऊदले तिनीहरूलाई उसको शब्दु सोचे। यसकारले गर्दा तिनीहरूले बेत-शहोब र सोबाबाट अरामीहरूलाई ज्यालामा भिकाए। तिनीहरू २०,००० अरामीहरू पैदल सेनाहरू आए। अम्मोनीहरूले पनि माकाका राजासहित १,००० मानिसहरू र तोबबाट १२,००० मानिसहरू ज्यालामा भिकाए।

७दाऊदले यी सबै थाहा पाए। यसैले योआब र धेरै शक्तिशाली सेनालाई पठाए। ८अम्मोनीहरू बाहिर आए अनि युद्धको निम्ति तयार भए। तिनीहरू शहरको द्वारमा खडा भए। अरामी सैनिकहरू सोबा र रहोबबाट ती तोब र माका शहरबाट बाहिरका खेतमा जम्मा भएका थिए।

९योआबले देखे तिनीहरू दुवैतिरबाट घेर्दै आए। यसकारण योआबले केही असल इम्बाएली सैनिकहरूलाई तहलगाएर अरामीहरूका विरुद्ध युद्ध गरे। १०तब उसले बाँकी मानिसहरूलाई उसको भाइ अवीशैको अधिकारमा लगाए अनि तिनीहरूलाई अम्मोनीहरूको विरुद्धमा खटाए। ११योआबले अवीशैलाई भने, “यदि अरामीहरू मभन्दा शक्तिशाली भए भने तैले मलाई साथ दिनेछस्। र उता अम्मोनीहरू तँभन्दा शक्तिशाली निस्किए म तपाईं सहायता पुर्याउनेछु। १२हामी शक्तिशाली

हैं, हाम्रो मानिसहरू, र परमेश्वरको शहरको बचाउका निम्नि सहासी भएर युद्ध लड्डौं परमप्रभुले त्यही गर्नु हुन्छ जो उहाँलाई ठीक लाग्छ।”

१३त्यसपछि योआब र तिनका मानिसहरूले अरामीहरूसँग युद्ध लडे। अरामीहरू भागे। १४अम्मोनीहरूले अरामीहरू भागेका देखेर आफू पनि भाग्नथाले।

यसरी तिनीहरू आफ्ना शहर फर्किए। यसरी योआब अम्मोनीहरूसँग लडेर यस्तशलेम फर्किए।

अरामीहरूको फेरि युद्ध लड्ने विचार

१५अरामीहरूले इस्त्राएलीबाट हारेको थाहा गर्न थाले। यसकारण तिनीहरूले फेरि ठूलो फौज भेला गरे। १६हद्देजेरले युफेटिस नदी पारी टाढा पठाएर अरामीहरूलाई बोलाउन पठाए। ती अरामीहरू हेलाममा आए। शोबक तिनीहरूका अगुवा थिए जो हद्देजेरका सेनाका कप्तान थिए।

१७दाऊदले यी सब सुने। यसर्थ तिनले सबै इस्त्राएलीहरूलाई भेला गराए। तिनीहरू यर्दन नदी तरेर हेलम पुगे।

अरामीहरू तयारै थिए र धावा बोले। १८तर दाऊदले अरामीहरूलाई हराए अनि अरामिहरू भागेर गए। दाऊदले ७०० रथका चालक र ४०,००० घोड़सवार सैनिकलाई मारे। दाऊदले शोबाक, अरामी सैनिकहरूका कप्तानलाई पनि मारे।

१९हद्देजेरलाई सेवा पुस्योइरहेको राजाहरूले देखे इस्त्राएलीहरूद्वारा परास्त भएको कुरा। यसैले तिनीहरूले इस्त्राएलीहरूसँग शान्ति सम्झौता गरे र इस्त्राएलीहरूका सेवक बने। अरामीहरूले फेरि-फेरि अम्मोनीहरूलाई सहयोग पुस्याउन ढराए।

दाऊद बेतशेबासँग मिल्छन्

१९ बसन्त ऋतुको समय जब राजाहरू युद्धका निम्नि बाहिर आए र दाऊदले योआब, तिनका अधिकारीहरू र सारा इस्त्राएली सैनिकहरूलाई अम्मोनीहरू नष्ट गर्न पठाउनु भयो। योआबका सेनाहरूले तिनीहरूको राजधानी रब्बा शहरमा पनि आक्रमण गरे।

तर दाऊद यस्तशलेममा नै बसे। रसाँभमा तिनी ओछ्यानबाट उठे र राजभवनको कौशिमा ठहल्थाले। ल्यहि समय दाऊदले कौशिमाट एउटी स्त्रीलाई तुहाउँदै गरेको देखे। तिनी साहै सुन्दरी थिईन्। ३४त्यसैकारण दाऊदले तिनको विषयमा जान्नका निम्नि आफ्ना अधिकारीहरू पठाए। एकजना अधिकारीले बुझेर खबर दिए, “ल्यो स्त्री एलीआमको छोरी र हितीका उरियाहकी पत्नी बेतशेबा हुन्।”

४दाऊदले उसका दूतहरूलाई ल्यो स्त्री बोलाउन पठाए। जब ती स्त्री आइन्, दाऊदले तिनीसँग सहवास

गरे। तिनको मासिक धर्मको समय शेष भयो। तब तिनी गइहालीन्। पर बेतशेबा गर्भबती भइन्। तिनले दाऊदलाई, “म गर्भवती भएँ” भनेर खबर पठाइन्।

दाऊदले आफ्नो पाप लुकाउन चाहे

६दाऊदले योआबकहाँ खबर पठाए, “हितीका उरियाहलाई मकहाँ पठाउनु।”

यसैले योआबले ऊरियालाई दाऊदकहाँ पठाए। ७उरियाह दाऊदकहाँ आए। दाऊदले उरियाहसँग योआबको विषयमा सोधे। सैनिकहरूको हाल खबर सोधे र युद्धको विषयमा जान्न चाहे। ८तब दाऊदले उरियाहलाई भने, “आराम गर र आनन्दित हौ।”

उरियाहले राजभवन छोडे। राजाले उसलाई उपहारहरू पनि दिए। ९तर उरियाह उसको घरमा गएनन्। उरियाह राजभवनको बाहिर दैलोमा सुते। राजाका अन्य नोकर चाकर भैँ तिनी सुते। १०नोकर चाकरले दाऊदलाई भने, “उरियाह घर गएनन्।”

त्यसपछि दाऊदले उरियाहलाई भने, “तिमी टाढाबाट आएका थियौ किन घर गएनौ?”

११उरियाहले दाऊदलाई भने, “परमप्रभुको पवित्र सन्दूक अनि इस्त्राएलका सैनिकहरू र यहूदाका सैनिक सबै तम्भूमा बस्छन्। मेरा स्वामी योआब, अनि राजा दाऊदका अधिकारीहरू सबै खुल्ला मैदानमा डेरा गरेर बस्छन्। यसैले म घर गएर खाई पिई पत्नीसँग सुत्न ठीक हैन।”

१२दाऊदले उरियाहलाई भने, “आज यही बस। भोलि म तिमीलाई युद्धभूमिमा पठाउँछु।”

उरियाह त्यस दिन रातभरि यस्तशलेममा नै बसे। ३५त्यसपछि दाऊदले उरियाहलाई उनलाई भेट्नु भने। उरियाहले दाऊदसँगै खान-पिन गरे। दाऊदले उरियाहलाई धेरै मताए। तरै पनि उरियाह उसको घरमा गएनन्। तिनी अन्य सेवकहरू भैँ राजमहलको प्रवेशद्वार बाहिर सुते।

दाऊदको उरियाहलाई मार्ने योजना

१४अर्को बिहान दाऊदले योआबलाई पत्र लेखे। दाऊदले उरियाहलाई नै पत्र थमाए। १५पत्रमा दाऊदले लेखेका थिए: “उरियाहलाई जहाँ घमासन युद्ध हुन्छ त्यही पठाउनु। एकलो छोडिदिनु अनि युद्धमा नै मरेस।”

१६जब योआबले शहरलाई कब्जा गरे, उसले जहाँ साहसी अम्मोनीहरू थिए ती भेट्नाए। उनले उरियाहलाई त्यही ठाउँमा जान छाने। १७रब्बाका मानिसहरू योआबको विरुद्ध युद्ध गर्न आए। दाऊदका कतिपय मानिसहरू मरे। मर्नेहरूमा उरियाह पनि थिए।

१८तब योआबले दाऊदलाई युद्धको विषयमा खबर पठाए। १९योआबले दूतलाई युद्धमा के भाएको थियो भन्नु भनेर पठाए। २०योआबले भने, “हुनसक्छ राजा

रिसाउनु हुनेछ अनि सोध्नु हुनेछन्, ‘योआबका सेनाहरू शहरका पर्खाल नजिक किन लडे? साँचैनै योआबलाई थाहा हुनुपर्ने पर्खालमाथिबाट मानिसहरूले तल वाण चलाउन सक्छन्। २१के उसलाई थाहा छैन यस्त्वेशेतका छोरा अबीमेलेकलाई कसले माथ्यो? एउटी आइमाईले जाँतोको ढुङ्गाले हानेर अबीमेलेक मरेका थिए। त्यस्तो जान्दा जान्दै पनि किन पर्खालकै नजिक गएको?’ यदि राजाले यी कुराहरू सोधे भने भन्नु, ‘तपाईंको अधिकारी उरियाह पनि मरे।’”

२२दूत गएर योआबले आज्ञा दिएका कुरा सबै दाऊदलाई सुनाए। २३दूतहरूले दाऊदलाई भने, “अम्मोनका मानिसहरूले हामीलाई मैदानमा धावा बोले। हामी लड्यौं र शहरको फाटकसम्म खेद्दै भगायौं। २४तब शहरको पर्खालबाट तपाईंका अधिकारीहरूलाई मानिसहरूले बाण चलाए। तपाईंका केही अधिकारीहरू मरे। तपाईंका अधिकारी उरियाह पनि यसरी मरे।”

२५दाऊदले दूतहरूलाई योआब कहाँ खबर पठाएः “दुःख मान्ने केही कारण छैन। तरवारले एकजना मानिस पनि मार्न सक्छ अर्को पनि। रब्बाको बिस्त्रिमा शक्तिशाली आक्रमण चलाएर विजय प्राप्त गर। यी शब्दहरूले योआबलाई उत्साह प्रदान गर।”

दाऊदले बेतशेबालाई विवाह गर्छन्

२६बेतशेबाले आफ्ना पति उरियाह मरेको थाहा पाउँछिन्। आफ्ना लोगनेको निम्त रोइकराई गर्छिन्। २७तिनले शोकाकुल अवस्था पार गरेपछि दाऊदले नोकरलाई बोलाउन पठाउँछन्। तिनी दाऊदकी पत्नी बच्छिन् र दाऊदको छोरा जन्माउँछिन्। तर परमप्रभुलाई दाऊदको कुर्कम ठीक लागेको थिएन।

नातानको दाऊदसँग कुराकानी

१२ परमप्रभुले नातानलाई दाऊदकहाँ पठाउनुभयो। नातान दाऊदकहाँ गए। नातानले भने, “एउटा शहरमा दुइजना मानिसहरू थिए। एकजना धनी अर्को एकजना गरिब। रत्यस धनी मानिसका धेरै भेडा र पशुहरू थिए। इतर त्यस गरिब मानिसको एउटा किनेको भेडाको सानो पाठी बाहेक केही थिएन त्यस गरिब मानिसले त्यो पाठीलाई खुवाउँथ्यो। पाठी बिस्तारै ठूलो हुँदै गयो। त्यस गरिब मानिसकै भागबाट पाठी खान्थ्यो र पिउँथ्यो। पाठी त्यस गरिबको छातीमा सुन्थ्यो। यहाँसम्म पाठी त्यस गरिबको छोरी समान थियो।

४“तब एकजना यात्री धनी मानिसलाई भेद्दन आए। धनी मानिसहले यात्रीलाई भोजन गराउन चाहान्थे। तर आफ्ना भेडा अथवा पशुहरू मारेर खुवाउन चाहादैन थिए। यसैले धनी मानिसले त्यस गरिब मानिसको भेडाको पाठी ल्याएर यात्रीलाई खुवाए।”

पदाऊद धनी मानिसको अत्याचारमा साहै रिसाएर। तिनले नातानलाई भने, “परमप्रभुको कसम जसले त्यसो गर्खो त्यो मर्छ नै। ६उसले भेडाको पाठीको दामको चार दोब्बर दाम तिर्नुपर्छ कारण उसले त्यस्तो डरलागादो कार्य कुनै दयामाया बेरगै गर्खो।”

नातानले दाऊदलाई उसको पाप कर्मबारे भने

७तब नातानले दाऊदलाई भने, “त्यो धनी मानिस तिमी नै हौ। परमप्रभु इस्त्राएलका परमेश्वर भन्नुहुन्छः ‘मैले तिमीलाई इस्त्राएलको राजाको रूपमा छाने। शाऊलबाट तिमीलाई बचाएँ।’ मैले तिमीलाई उसकी पत्नीहरू र परिवार लिन अधिकार दिए। अनि मैले तिमीलाई इस्त्राएल र यहूदाको राजा बनाएँ। यदि त्यो एकदमै कम्ति भए म तिमीलाई अझ ज्यादा दिने थिए। ६्यसकारण किन तिमीले परमप्रभुको आदेशलाई घृणा गर्खौ? तिमीले परमेश्वरले जो भूल बताउनु हुन्छ तिमी किन त्यही गर्छौ? हिती उरियाहको मृत्युलाई अम्मोनीहरूको तरवारको कारण बनायौ। अनि तिमीले उसकी पत्नीलाई तिम्रो आफ्नै बनाउन लियौ। यस्तो प्रकारले उरियाहलाई तरवारले मार्न तिम्रो जिम्मा हो? १०यसकारण तरवारले तिम्रो परिवारका कसैलाई त्यही गति बनाउने छ। तिमीले उरियाहकी पत्नी लग्यौ। यसरी नै थाहा हुन्छ मेरो कुनै वास्तानै गरेनौ।”

११“परमप्रभु यसो भन्नुहुन्छः ‘म तिमीमा विपत्ति ल्याइदिन्छु। त्यो विपत्ति आफ्नै परिवारबाट आउनेछ। म तिम्रो पत्नीहरूलाई तिम्रो एउटा धेरै नजिकका व्यक्तिलाई दिनेछु। त्यो मानिस तिम्री पत्नीहरूसँग सुन्नेछ र सबैले त्यो कुरा जान्नेछन्। १२तिमी त गुप्त रूपमा बेतशेबासँग सुत्यो। तर म तिमीलाई इस्त्राएलका मानिसहरूले थाहा पाउने गरी सजाय दिन्छु।’”

१३तब दाऊदले नातानलाई भने, “मैले परमप्रभुको विस्त्रिमा पाप गरें।”

नातानले दाऊदलाई भने, “तिमीले यत्रो ठूलो पाप गरेर पनि परमप्रभुले क्षमा गर्नेछन्। तिमी मर्न छैनौ। १४तर तिमीले जे गर्खौ त्यसले गर्दा परमप्रभुका शत्रुहरूले उहाँलाई आदर गर्न छोडे। यही कारण तिम्रो काखको छोरा मर्नेछ।”

दाऊद र बेतशेबाको काखे नानी मर्छ

१५त्यसपछि नातान घर गए। परमप्रभुले दाऊद र उरियाहकी पत्नीबाट जुन छोरा जन्मियो, त्यसलाई साहै बिमारी बनाइदिनु भयो। १६दाऊदले शिशुको निम्ति परमेश्वरमा प्रार्थना गरे। दाऊदले खान पिउन नै छोडे। उनी घर गएर भित्रै बस्न थाले। रातभरि भुँड्मा नै लडिरहन थाले।

१७दाऊदका घरका ठूला बडाले दाऊदलाई बलपूर्वक उठाउन खोजे। तर दाऊद उठन मानेनन्। उनले खाना

खान पनि मानेन। १८सातौं दिनको दिन शिशु मर्ख्यौ। दाऊदका नोकरहरूले दाऊदलाई शिशु मरेको खबर भन्न साहै डराए। तिनीहरूले भने, “हेर्नुहोस्, शिशु जब जिउँदै थियो त्यस समय त हामीले दाऊदसँग कुरा गर्न सकेनौं। हाप्रो कुरा सुन्नै चाहानु भएन। यदि हामीले शिशु मरेको खबर दियौं भने आफैले आत्महत्या गर्न सक्लान्।”

१९तर दाऊदले नोकरहरूले कानेखुशी गरेको थाहा पाए। तब दाऊदले शिशु मरेको अन्दाज गरे। यसैले दाऊदले नोकरलाई सोधे, “के शिशु मर्ख्यो?”

नोकरहरूले जवाफ दिए, “ज्यू, मर्ख्यो।”

२०त्यसपछि दाऊद भुँडबाट उठे। आफू स्नान। लुगाहरू लगाएर तयार भए। त्यसपछि परमप्रभुको पवित्र स्थानमा आराधना गर्न गए। फर्केर आई खानेकुरा के छ भनेर मागे। नोकर चाकरले खाना टक्राए, तिनले खाए।

२१दाऊदका नोकरहरूले तिनलाई सोधे, “तपाईंले यसो किनगर्नु भयो? जबसम्म शिशु जिउँदै थियो तपाईंले केही पनि खानुभएन। तपाईं रोझरहनु भयो। तर जब शिशु मर्ख्यो अनि उठेर खाना खानुभयो।”

२२दाऊदले भने, “जबसम्म शिशु जीवित रह्यो मैले केही खाइन। र रोझ मात्र रहे कारण मैले सोचें, ‘कसलाई थाहा छ? हुनसक्छ परमप्रभु मेरो निम्ति दुःखी हुनुहुन्छ र शिशुलाई बचाइराख्नु हुन्छ।’ २३तर अहिले शिशु मर्ख्यो। अब पनि म किन नखाई बस्ने? के म शिशुलाई जीउँदो पाउन सक्छु? सकिंदैन। कुनै दिन म ल्यो भएकहाँ जाउँला, तर त्यो यहाँ मकहाँ आउन सक्दैन।”

सुलेमानको जन्म

२४त्यसपछि दाऊदले आफी पत्नी बेतशेबालाई सान्त्वना दिए। तिनले पत्नीसँग शारिक सम्बन्ध पनि स्थापित गरे। बेतशेबा फेरि गर्भवती भइन्। अर्को छोरा जन्माइन। दाऊदले छोराको नाडैं सुलेमान राखे। परमप्रभुले सुलेमानलाई प्रेम गर्नु भयो। २५परमप्रभुले अगमकक्ता नातानद्वारा सन्देश पठाउनुभयो, नातानले सुलेमानको नाडैं यददीया राखे। नातानले परमप्रभुको निम्ति यसो गरे।

दाऊदले रब्बामाथि अधिकार जमाउँछन्

२६रब्बा शहर अम्मोनीहरूको राजधानी थियो। योआबले रब्बामाथि लढाई गरेर अधिकार जमाए। २७योआबले दाऊदकहाँ दूतहरू पठाएर खबर भने, “मैले रब्बा बिरुद्ध लडाई गरें। मैले पानीको शहर जितें। २८अब अरू सैनिकहरू त्याएर रब्बामाथि अधिकार जमाउनुहोस् नन्त्र यदि मैले शहरमाथि अधिकार जमाए भने शहरको नाडैं मेरो आफ्मो नाममा हुनेछ।”

२९यसैले दाऊदले मानिसहरू भेला पारेर रब्बातिर

लागे। तिनले रब्बामा धावा बोलेर आफ्मो अधिकार जमाए। ३०दाऊदले उनीहरूका राजाको मुकुट भिकिदिए। उक्त मुकुटको ओजन भण्डै एक तोडा* सुनको थियो। त्यसमा बहुमूल्य पत्थरहरू पनि जडित थिए। तिनीहरूले दाऊदको शिरमा उक्त मुकुट पहिस्याए। दाऊदले शहरबाट धेरै बहुमूल्य सम्पत्ति हात पारे।

३१दाऊदले रब्बा शहरदेखि मानिसहरू बाहिर त्याए। तिनीहरूलाई आरा, गल र बञ्जरोहरूले काम गर्न लगाए। इँटाको काम गर्न लगाए। दाऊदले सबै अम्मोनीहरूका शहरमा एउटै व्यवहार गरे। त्यसपछि दाऊद र तिनका फौज यस्तलमे फर्किए।

अम्मोन र तामार

१३ दाऊदका अब्शालोम नामका एका छोरा थिए। अब्शालोमकी सानी बहिनी तामार नामकी थिई। तामार असाध्यै राम्री थिई। दाऊदका अर्का एकजना अम्मोन नाडैं गरेको छोरा थियो जसले तामारसँग प्रेम गरेको थियो। रतामार कुमारी थिई। अम्मोनले उसको कन्यापन भ्रष्ट पार्न सक्छ भन्ने सोचेका थिएन्। तरै पनि अम्मोनले उनलाई साहै चाहान्थ्यो। अम्मोनले उनलाई सधैं सम्भरहने भएकोले आफै बिरामी भयो।

अम्मोनका एउट मित्रको नाडैं योनादाब थियो जो शिमीका छोरा थिए। (शिमी दाऊदका दाजु थिए।) योनादाब साहै चलाक थिए। ४योनादाबले अम्मोनलाई सोधे, “प्रत्येक दिन तिमी दुल्लाउँदै गझरहेका छौ। तिमी त राजकुमार हौ। खान लाउनुको कुनै अभाव छैन तरै पनि दुल्लाउँदै छौ मलाई भन त! किन?”

अम्मोनले योनादाबलाई भने, “म तामारलाई प्रेम गर्नु। अब्शालोमकी बहिनी हुन् तर म तिमीहरूको सौतेलो भाइ हुँ।”

५योनादाबले अम्मोनलाई भने, “ओच्यानमा सुत र बिमारीले गरे भैं गर। त्यसपछि तिम्रा पिताजी तिमीलाई हेर्न आउनुहुन्छ। उहाँलाई भन, ‘दया गरी मेरी बहिनी तामारलाई आउन दिएर मलाई खाना खुवाउनु भन्नुहोस्। मेरै अगाडि खाना तयार गर्न लगाउनु होस्। म त्यो हेर्नेछु र उनकै हातले खाना खानेछु।’”

६त्यसरी अम्मोन ओच्यानमा लडेर बिमारीले जस्तै गर्न थाले। राजा दाऊद उसका छोरलाई हेर्न आए। अम्मोनले दाऊदलाई भने, “दया गरी तामार बहिनीलाई मेरो कोठा भित्र आउन अनुमति दिनुहोस्। दया गरी भनिदिनु होस् मेरो अधिल्तर दुइवटा रोटी बनाइदिनुहोस्। त्यसपछि म तिनकै हातबाट खानेछु।”

७दाऊदले तामारको घरमा दूतहरू पठाए। दूतहरूले तामारलाई भने, “तिम्रा दाइ अम्मोनका घर गएर खाना बनाइदिनु हरे।”

तामारले अम्नोनका निम्नि भोजन बनाउने

८्यसकारण तामार अम्नोनको घर गइन्। अम्नोन औच्यानमा लड्डिरहेका थिए। तामारले मुछेको आँटा हातमा लिएर थिच्दै रोटी पकाइदिन्। अम्नोनले हेर्दा हेर्दे तिनीले रोटी बनाइन्। ६त्यसपछि तावाबाट रोटी निकालेर अम्नोनलाई भाग लगाइदिन्। तर अम्नोनले खान मानेन्। अम्नोनले आफ्ना नोकरहरूलाई बाहिर जानु भने, यसैले सबै बाहिर गए।

अम्नोनले तामारलाई बलात्कार गर्द

१०तब अम्नोनले तामारलाई भम्छ्न्, “सुन्ने कोठामा खाना ल्याएर मलाई आपै हातले खुवाइदेऊ।”

त्यसरी तामारले आफूले बनाएको केक लिएर दाइको सुनेकोठामा गइन्। ११उनले अम्नोनलाई खुवाउन मात्र थालेकी थिइन्, तर अम्नोनले उनको हात समाते। तिनले उनलाई भने, “बहिनी, आऊ मसँग सुत।”

१२तामारले अम्नोनलाई भनिन्, “होइन, दाजु! मलाई जबरजस्ती नगर्नुहोस्। यस्तो लाजमर्दी काम नगर्नुहोस्। यस्तो भयानक कार्य इस्त्राएलमा कहिले हुनैसक्दैन। १३यस्तो लाजमर्दी अवस्थाबाट म कहिले पनि मुक्ति पाउने छैन। मानिसहरूले सोच्चेछ्न् तपाईं एउटा साधारण दुष्ट जस्तै बन्नु भयो। दया गरी राजासँग भन्नुहोस्। उहाँले हामी दुवैलाई विवाह गर्न दिनुहुनेछ।”

१४तर अम्नोन तामारका कुरा सुन्न पटकै राजी भएनन्। तिनी तामारभन्दा बलिया थिए। उसले शारीरिक सम्बन्ध राख्न जबरजस्ती गरे। १५त्यसपछि अम्नोनले तामारलाई घृणा गर्न थाले। पहिले जति माया गर्थे त्योभन्दा ज्यादा घृणा गर्नथाले। अम्नोनले तामारलाई भने, “उठेर यहाँबाट गइहाल।”

१६तामारले अम्नोनलाई भनिन्, “होइन! यसरी मलाई ननिकाल। तिमीले मलाई केही क्षण अघि जे गस्यौ ल्योभन्दा खराब भएर जानेछ।”

तर अम्नोनले तामारका कुरा पटकै सुनेन्। १७अम्नोनले आफ्ना नोकरहरू बोलाए र भने, “अहिले नै यस केटीलाई कोठाबाट निकाल! त्यसपछि दैलो बन्द गर।”

१८अम्नोनका नोकरले तामारलाई निकालेर दैलो बन्द गरिदिए।

तामारले कन्यकेटीहरूले राजदरवारमा लगाउने लुगा जस्तो लामो बाहुला भाएको रङ्गिरडी लुगा लगाएकी थिईन्। १९तामारले लगाएका विभिन्न रंगको लुगा च्यातेर टाउकोभिर खरानी दलिन्। अनि टाउकोमा हात राखेर रून थालिन्।

२०तब, तामारका दाजू अब्शालोमले तिनलाई भने, “के तेरो ढूलो दाजु अम्नोन तैसित थिए? उसले तलाई चोट पुर्खायो? अब, शान्त हो बहिनी। अम्नोन तेरै दाज्यू हो। अब यी कुरा तेरो हृदयमा नली।” त्यसपछि

तामार चुप लाग्न। तिनी अपमानित स्त्री भई अब्शालोमको घरमा बसिन्।

२१राजा दाऊदले त्यो कुरा सुनेर साहै रिसाए तर दाऊदले तिनको पहिला जम्मेका अतिप्रिय छोरो अम्नोनलाई भडकाउन चाहेन्स यसकारण केही गरेन्। २२अब्शालोमले अम्नोनलाई घृणा गर्नथाले। अम्नोनका बारे राम्रो नराम्रो कुनै कुरै गरेन् अब्शालोमले। आफ्नी बहिनीलाई अम्नोनले व्यविचार गरेको हुनाले घृणा गरे।

अब्शालोमको प्रतिशोध

२३दुइ वर्ष पछि केही मानिसहरू बाल्हासोरमा अब्शालोमका भेडाका ऊन कात्न आए। यस समय अब्शालोमले राजाका सबै छोराहरूलाई निम्त्याए। २४अब्शालोमले राजालाई भने, “मैले भेडाको ऊन कात्न केही मानिसहरू बोलाएको छु। दया गरी राजा अनि उसका अधिकारीहरू पनि आइहिनु होस्।”

२५राजाले अब्शालोमलाई भने, “होइन, छोरा। हामी सबै जादैनौं। यसले तिमीलाई धेरै बोझ हुनेछ।”

अब्शालोमले अनेक बिन्ति गरे। दाऊद नजाने नै भए, तर उसले आशीर्वाद दिए।

२६अब्शालोमले भने, “तपाईं जानु हुन्दैन भने मेरा भाइ अम्नोनलाई मसँग जानदिनुहोस्।”

राजा दाऊदले भने, “किन उ तिमीसँग जाने?”

२७अब्शालोमले दाऊदलाई धेरै बिन्ति चढाएपछि अन्त्यमा दाऊदले अम्नोन र अरू छोराहरूलाई जान दिने भए।

अम्नोनको हत्या हुन्छ

२८तब अब्शालोमले आफ्ना सेवकहरूलाई आदेश दिए, “अम्नोनलाई होश्यार साथ ख्याल राख्नु। जब उ मात्रेर बेहोस हुन्छ म आदेश दिन्छु। तिमीहरूले अवश्यै अम्नोनलाई मारिदिनु। दण्ड पाउने डर नलिन्। मैले आदेश दिएकोले तिमीलाई कुनै सजाय हुनेछैन। अब बलिया र सहासी बन।”

२९अब्शालोमका जवान सिपाहीहरूले आदेशको पालन गरे। अम्नोनलाई मारे। दाऊदका अरू छोराहरू आ-आफ्ना खच्चरमा चढेर भागे।

दाऊदले अम्नोनको मृत्युको खबर सुने

३०राजकुमारहरू शहरमा अभ आइपुगेका थिएन्। तर राजा दाऊदले घटनाको खबर पाइहाले। तर उसले सुनेको खबर थियो, “अब्शालोमले राजाका सबै छोराहरूको हत्या गरिदिए। कुनै पनि छोराहरू जीवित छैनन्।”

३१राजा दाऊदले लगाएको लुगा सबै च्यातेर भुँझ्मा पछाएरि। राजाका सबै अधिकारीहरूले पनि आ-आफ्ना लगाएका लुगा च्याते।

३२तर दाऊदका दाज्यू शिमीका छोरा योनादाबले भने, “राजाका सबै छोरा मारिइएका छन् भनेर नसोचौं। खालि अम्नोन मारिइएको हो। अब्शालोमले जुन दिन अम्नोनले आफ्नी बहिनीको व्यविचार गरेको थियो त्यसै दिन देखि योजना बनाएको हो। ३३मेरा मालिक राजा, तपाईं यो नसोच्नुहोस् सबै छोरा मारिए। खालि अम्नोन मस्यो।”

३४अब्शालोम भागे। शहरको पर्खालिमाथि एउटा रक्षक उभिरहेका थिए। तिनल धेरै मानिसहरू पहाडको अर्को भागवाट आउँदै गरेका देखे। ३५यसैले योनादाबले राजा दाऊदलाई भने, “हेर्नुहोस्, मैले भनेको कस्तो लाग्यो। राजाका छोराहरू आउँदै छन्।”

३६योनादाबले भन्दा नभन्दै राजकुमारहरू आइपुगे। उनीहरू जोडतोडले रुन लागे। दाऊद र अन्य अधिकारीहरू पनि रुन थाले। तिनीहरू साहै रोए। ३७दाऊद प्रत्येक दिन आफ्ना छोरा अम्नोनका लागि रुन्थ्ये।

अब्शालोम भागेर गेशुर गए

अब्शालोम भागेर अम्मीहूदका छोरा तल्मैकहाँ गए। तल्मै गेशुरका राजा थिए। ३८भागेर गएपछि अब्शालोम तीन बर्षसम्म गशूरमा बसे। ३९राजा दाऊदको अम्नोनको मृत्यु माथि शोक घट्यो, तर उसले अब्शालोलाई एकदमै हराए अनि उसलाई अतिनै हेर्न चाहन्थे।

योआबले दाऊदकहाँ एउटी ज्ञानी महिला पठाउँछन्

१४ सरूयाहका छोरा योआबले राजा अब्शालोमका बारेमा साहै चिन्तित छन् भने थाहा पाए। यसैले योआबले टकोमाबाट एउटी ज्ञानी महिलालाई लिन भनेर दूहरू पठाए। योआबले त्यस ज्ञानी महिलालाई भने, “दया गरी साहै शोकित अवस्थाको बहना गर। पहिरण पनि त्यसै लगाऊ। चिट्किक पर्ने काम छैन। धेरै दिनदेखि आफन्त मरेर रोझहेकी स्त्री भै अभिनय गर। राजाको अघि गएर म जे-जे भन्छु त्यही कुरा गर।” त्यसपछि योआबले त्यस महिलालाई कुरा सिकाए।

४८कोबाट आएकी त्यस महिलाले भुकेर भुँइतिर अनुहार पार्दै राजालाई भनिन, “महाराज, मलाई दया गर्नुहोस्।”

५८राजा दाऊदले त्यसलाई भने, “तिम्रो के असुविधा छ?”

महिलाले भनिन्, “म विधुवी हुँ। मेरा लोग्ने मेर। ६८मेरो दुइजना छोराहरू थिए। दुवैजना एकादोस्तामा बाहिर मैदानमा लडाई लडे। त्यहाँ छुट्याउने कोही थिएनन्। एउटा छोराले अर्कोलाई मास्यो। ७८अहिले सबै परिवारका सदस्यहरू मेरो विरुद्धमा छन्। तिनीहरू भन्छन्, “त्यस हल्यारा छोरालाई हाम्रो अघि ल्याऊ, हामी। पनि त्यसलाई मार्छौ। किनभने त्यसले आफ्ना भाइ मास्यो।” मेरो छोरा घरको बत्ती हो। यदि तिनीहरूले

त्यसलाई मारिदिए भने त्यो अन्तिम बत्ती पनि निझेछ। बाबुको सम्पत्तिको हकदार त्यही एउटै त बाँचि रहेको छ। यदि त्यो मारियो भने मेरो पतिको नाडै यस पृथ्वीबाट नाडै निश नै मेटिने छ।”

८८तब राजाले त्यस स्त्रीलाई भने, “तिमी घर जाऊ। तिम्रो पक्षमा आदेश दिनेछु।”

९८टकोमाकी त्यस महिलाले राजालाई भनिन, “हे मालिक राजा ठीकै छ दोष मलाई नै आवोस्। तर तपाईं र तपाईंको राज्य भने निर्दोष छ।”

१०राजाले भने, “यदि कसैले तिमीलाई केही नराम्रो भन्दैछ भने त्यसलाई मेरो अघि हाजिर गराऊ। त्यसपछि त्यसले तिमीलाई त्यसरी सताउने छैन।”

११त्यस स्त्रीले भनी, “दया गरी तपाईंले आफ्ना परमप्रभु तपाईंको परमेश्वरको नाडै लिएर शपथ दिनोस् तपाईंले तिनीलाई रोकि दिनहुनेछ। तिनीहरूले उसकै भाइको मृत्युको बदलामा मेरो छोरालाई मार्न चाहन्छन्। दया गरेर मलाई विश्वास दिलाउनुहोस् कि मेरो छोरालाई तिनीहरूबाट बचाउनु हुनेछ।”

दाऊले भने, “म तिमीलाई परमप्रभुको जीउदो नाममा भनिहरेछु कसैले पनि तिम्रो छोरालाई चोट पुर्याउन छैन। तिम्रो छोरोको शिरबाट एउटा केश पनि भर्द्दमा खस्ने छैन।”

१२त्यस महिलाले भनिन्, “मालिक राजा, मलाई केही कुरा भन्न दिनुहोस्।”

राजाले भने, “भन।”

१३तब स्त्रीले भनिन्, “परमेश्वरका मानिसहरूका विरुद्धमा तपाईंले यो योजना किन बनाउनु भयो? ज्यू जब तपाईं नै यसो भन्दै हुगुहुन्छ भने तपाईंनै दोषी देखिइनु भयो। किनभने तपाईंको छोरो जसलाई घर छोडन वाध्य गराइएको थियो, उसलाई फर्केर आउनु भनिएको छैन। १४८क दिन हामी सबै मर्ने नै हाँ हामी भुँड्मा पोखारीएको पानी जस्तै छौ जसलाई कसैले पनि जम्मा गर्न सक्दैन। परमेश्वरले क्षमा दिनुहुन्छ। भागेर जाने मानिसहरूको निम्नि परमेश्वरको योजना छ। उहाँले तिनीहरूले फर्केर आउनै भने इच्छ गर्नु हुन्छ।

१५मेरो मालिक राजा, म यति भन्न आएकी हुँ। जस्तो मानिसहरूले मलाई धम्क्याए। म आफैले सोचे, ‘म राजालाई भन्नेछु। हुनसक्छ राजाले मेरो सहायता गर्लान।

१६मलाई सुनेर राजाले मेरो छोरालाई बचाउनु हुनेछ। परमेश्वरले प्रदान गर्नुभएको कुराहरूबाट त्यो मानिसले हामीलाई बच्चित गराउने प्रयास गरिरहेकोछ।’ १७म निश्चित थिए कि मेरो राजाको वचनले मलाई सहयोग हुनेछ। कारण तपाईं त परमेश्वरको दूत जस्तै हुनुहुन्छ। तपाईंलाई राम्रो र नराम्रो के हो थाहै छ। परमप्रभु तपाईंका परमेश्वर तपाईंको साथमा रह्नु।”

१८राजाले त्यस स्त्रीलाई जवाफमा भने, “म तिमीलाई एउटा प्रश्न गर्दू, मेरो प्रश्नको उत्तर देऊ।” त्यस

स्त्रीले भनी, “मेरा परमप्रभु राजा तपाईंको प्रश्न सोध्नु होस्।”

१६राजाले भने, “योआबले यी सब भन्नु भनेका थिए तिमीलाई।?”

त्यस महिलाले भनिन्, “मेरा मालिक राजा, तपाईंको शपथ खादै भन्छु, तपाईंले ठिक भन्नुभयो। तपाईंको अधिकारी योआबले मलाई सब सिकाएका हुन्।

२०योआबले त्यसो गर्नुको कारण घटनालाई अर्को प्रकारले तपाईंलाई बुभन्लगाउनु हो। मेरो मालिक तपाईं परमेश्वरका दूत भै जानी हुनुहुन्छ। पृथ्वीमा के हुँदैछ तपाईंलाई सबै थाहा हुन्छ।”

अब्शालोम यस्तशलेम फर्कन्छ

२१राजाले योआबलाई भने, “मैले अघिनै निर्णय गरी सकेको छु। अब जाऊ अनि अब्शालोमलाई लिएर आऊ।”

२२योआबले भुँडितर अनुहार भुकाए र तिनिले राजा दाऊदप्रति आभार व्यक्त गर्दै भने, “आज तपाईं म प्रति खुशी हुनुहुन्छ मैले बुझे तपाईंले मेरो कुरा सुन्नुभयो।”

२३तब योआब गेशूर गएर अब्शालोमलाई यस्तशलेम लिएर आए। २४तर राजा दाऊदले भने, “अब्शालोम उसको आफौ घर जानसक्छ। उ मलाई भेट्न नआवोस्।” यसैले अब्शालोम आफौ घर गए। अब्शालोम राजालाई भेट्न जान सकेन।

२५मानिसहरूले अब्शालोमको सुन्दरताको साहै प्रशंसा गर्थे। इस्त्राएलमा अब्शालोम जति सुन्दर अरू कोही थिएन। टाउको देखि पैताला सम्मै कतै खोट लगाउने ठाड़ थिएन। २६प्रत्येक वर्षको अन्तमा अब्शालोमले टाउकोको कपाल काट्थे र तौल्न्थे। कपालको ओजन भण्डै २०० शेकेल हुन्थ्यो। २७अब्शालोमका तीनजना छोराहरू र एउटी छोरी थिए। छोरीको नाडै तामार थियो। तामार साहै सुन्दर थिई।

अब्शालोमले योआबलाई भेट गर्न बाध्य गराउँछ

२८अब्शालोम पूरा दुइ वर्ष यस्तशलेममा राजासँग भेट नगरी बसे। २९अब्शालोमले योआबकहाँ दूत पठाए। दूतहरूले योआबलाई भने अब्शालोमलाई राजासँग भेट गराइ देऊ। तर योआब अब्शालोम कहाँ आएनन्। दोस्रो चोटि पनि अब्शालोमले खबर पठाए। तर योआब आउन मानेनन्।

३०त्यसपछि अब्शालोमले नोकरहरूलाई अह्राए, “हेर, मेरो खेतकै छेउमा योआबको जौको बाली पाकिरहेको छ। गएर त्यसमा आगो लगाइदै।”

यसरी अब्शालोमका नोकरहरू गएर आगो लगाइदिए। ३१योआब अब्शालोमका घर आए। योआबले अब्शालोमलाई भने, “तिम्रा नोकरहरूले मेरो खेतीमा किन आगो लगाए?”

३२अब्शालोमले योआबलाई भने, “मैले तिमीकहाँ खबर पठाएँ मैले तिनीलाई यहाँ आउनु भने। म तिमीलाई राजाकहाँ पठाउन चाहान्थे। म तिमीद्वारा राजालाई सोधन चाहान्थे मलाई गेशूरबाट यहाँ ल्याउ। यो मलाई असल हुने थियो यदि म त्यही भएको भए, मलाई राजासित भेट्न देऊ यदि मैले पाप गरेको भए उसले मलाई मारून्।”

अब्शालोमले राजा दाऊदको दर्शन गर्छन

३३तब योआब राजाकहाँ आएर अब्शालोमका सबै कुरा बताउँछन्। राजाले अब्शालोमलाई बोलाउँछन्। त्यसपछि अब्शालोम राजालाई भेट्न आउँछन्। राजाका अघि अब्शालोम भुकेर उभिन्छन्। अनि राजाले अब्शालोमलाई म्वाई खान्छन्।

अब्शालोमले धेरै मित्रहरू बनाउँछन्

१५ त्यसपछि अब्शालोमले एउटा रथ र घोडाहरू ५० राख्छन्। जब रथमा सवार गर्थे त्यस बेला जना मानिसहरू आफू अघि हिँडाउँथे। २बिहानै उठेर अब्शालोम फाटकमा उभिन्थे। अब्शालोमले राजाकहाँ न्यायको निम्नि समस्या लिएर जाने कोही मानिसको निधो लिन्थे। तब अब्शालोमले उक्त व्यक्तिलाई सोध्ये, “कुन शहरको वासिन्दा हुनुहुन्छ तपाईं?” त्यस व्यक्तिले जवाफ दिन्थे, “म फलनाफलना इस्त्राएलको परिवार समूहबाट आएको हुँ।” इतब अब्शालोमले भने, “गर्थे तपाईं आफ्नो मामला जिन्ने योग्य हुनुहुन्छ, तर राजा दाऊदले तपाईंहरूको कुरै सुदैनन्।”

४अब्शालोमले यो पनि भन्थे, “अहो, कसैले मलाई यस देशको न्यायधीश नियुक्ति गरिदिएको भए म प्रत्येकलाई साँचो न्याय दिनसक्थे।”

५अनि यदि कोही पनि एकजना मानिस अब्शालोमको अघि आएर भुकेर अभिवादन गरे भने, अब्शालोमले अघि बढेर साथी जस्तो व्यवहार गरेर हात मिलाउने गर्थे। ६अब्शालोमले ती कुराहरू प्रयोग गर्थे अनि प्रत्येकलाई म्वाइ खान्थे जो राजा कहाँ न्यायको निम्नि आउँ थिए। यसरी अब्शालोमले इस्त्राएलका प्रत्येकलाई मुख्य बनाए।

अब्शालोमले दाऊदको राज्य लिने योजना बनाउँछ

७चार वर्षपछि, अब्शालोमले राजा दाऊदलाई भने, “दया गर्न जान दिनुहोस्।” मैले त्यो प्रतिज्ञा म गेशूरूणमा बसेको समयमा गरेको थिएँ। मेरो प्रतिज्ञा थियो, ‘यदि परमप्रभुले मलाई यस्तशलेम फिर्ता गराउनु भयो भने म परमप्रभुको सेवा गर्नेछु।’

८राजा दाऊदले भने, “शान्तिसित जाऊ।”

अब्शालोम हेब्रोन गए १०तर अब्शालोमले इस्त्राएलका सबै परिवार समूहमा गुप्तचर पठाए। ती गुप्तचरहरूले मानिसहरूलाई भने, “जब तिमीहरूले तुरही बजेको सुन्छौ, भन्नु, ‘अब्शालोम हेब्रोनमा राजा भएका छन्।’”

११अब्शालोमले २०० मानिसहरूलाई तिनको साथ लानलाई आमन्त्रित गरे। ती मानिसहरूले यरूशलेम छोडे अनि तिमीसितै हेब्रोन गए। तर तिनको योजना बारे उनीहरू अनभिज्ञ थिए। १२अहीतोपेल दाऊदका एकजना सल्लाहकार थिए। अहीतोपेल गीलोह शहरका बासिन्दा थिए। जब अब्शालोमले बलिदान चढाउन पुगे तब गीलोह शहरबाट अहीतोपेललाई पनि बोलाए। अब्शालोमको योजना ठीकसँग कायान्वित हुँदै थियो अनि धेरै भन्दा धेरै मानिसहरू तिनको पक्षमा लाग्नथाले।

दाऊदले अब्शालोमको षड्यन्त्र बुझे

१३दाऊदलाई खबर दिन भनेर एकजना मानिस दाऊदकहाँ आए। ती मानिसहले भने, “इस्त्राएलका मानिसहरूले अब्शालोमको नेतृत्वलाई पछ्याउन थालेका छन्।”

१४तब दाऊदले आफूसँग यरूशलेममा छाडीएका अधिकारीहरूलाई भने, “हामी चाँडै जाऊँ। यदि भागेनौ भने अब्शालोमले हामीलाई छोड़ने छैन। छिटो गरी यहाँबाट भागौ होइन भने अब्शालोम आइपुछ। हामीलाई खत्तम गर्नेछ। अनि त्यसले यरूशलेमका सबै मानिसहरूलाई मार्नेछ।”

१५राजाका अधिकारीहरूले भने, “तपाईंले जे भन्नुहुन्छ हामी त्यसै गर्नेछौं।”

दाऊद र तिनका मानिसहरू भाग्छन्

१६राजा दाऊद उसको महलमा बस्ने जित सबैलाई लिएर महलबाट निकलन्छन्। तर राजाले उसका दश जना उप-पत्नीहरूलाई महलका हेरचाह गर्न राखे

१७राजा आफ्ना मानिसहरूका साथमा हिँडे। अन्तिम महलमा पुगेर तिनी रोकिए। १८त्यहाँ देखि सबै अधिकारीहरू राजाको अघि लागे। अघाडी ६०० गित्तीहरू राजासित आए। गातमा उनी बसेको समय देखि त्यहाँ तिनीहरू उनिसँग थिए अनि करेतीहरू र पलेतीहरू राजाको अघाडी गए।

१९राजाले गित्तीबाट आएका इत्तैलाई भने, “तिमीहरू किन हामीसँग हिँडैछौ? फर्केर नयाँ राजा (अब्शालोम) सँग बस। तिमीहरू विदेशी हौ। यो तिमीहरूको मातृभूमि होइन। २०क्षणिक समय अघि तिमीहरू म सँग सामेल हुन आएका हौ। अब तिमीहरू मसँग एक ठाउँदेखि अर्को ठाउँ गर्दै घुमिरहनु पर्छ। आफ्ना दाज्यू-भाइहरू लिएर फर्क। दया र विश्वास तिमीहरूलाई देखाउन्।”

२१तर इत्तैले राजालाई भने, “जबसम्म तपाईं परमप्रभु

बाच्नुहुन्छ म तपाईंकै साथमा रहने छु। यदि म मर्नु परेता पनि तपाईंसितै रहनेछु।”

२२दाऊदले इत्तैलाई भने, “आऊ, हामी किद्रोन बेसी तरै।” त्यसकारण सबै इत्तै र तिनका मानिसहरू अनि तिनीहरूका परिवारहरूले किद्रोन बेसी तरे।

२३सबै मानिसहरू चिच्चाई रहका थिए। राजा दाऊद र तिनका मानिसहरू मरुभूमि अघि बढ़दै जब किद्रोन बेसी तरे तिनीहरू रोए। २४सादोक र तिनीसंग भएका लेवीनीहरूले परमेश्वरको करारको सन्दूक बोकेका थिए। तिनीहरूले परमेश्वरको पवित्र सन्दूकलाई राखे। अनि एबीयातारले मानिसहरूले दाऊदसित यरूशलेम नछाङ्नेलसम्म प्रार्थना गरे।

२५राजा दाऊदले सादोकलाई भने, “परमेश्वरको पवित्र सन्दूकलाई यरूशलेममा नै छोड। यदि परमप्रभु मसित खुशी हुनुहुन्छ भने मलाई यरूशलेम र उहाँको मन्दिरलाई हेर्ने मौका दिनुहुन्छ। २६तर यदि परमप्रभु मसित खुशी हुनुहुन्न भने उहाँले मलाई जे पनि गर्नसक्नु हुन्छ।”

२७राजाले पूजाहारी सादोकलाई भने, “तिमी एकजना द्रष्टा (अगमवक्ताको अर्को नाम) पनि हौ। शान्तसित शहर फर्क। साथमा तिमो छोरा अहीमास र एबीयातारका छोरा जोनाथन पनि लैजाऊ। २८तिमीबाट सुन्नलाई म त्यहाँ परिवरहनेछु जहाँ मरुभूमि पारि मानिसहरू नदी तर्थन्।”

२९सैले सादोक र एब्यातारले पवित्र सन्दूकलाई यरूशलेममा फिर्ता लगे र त्यही बसे।

दाऊद अहीतोपेलको बिस्त्रिमा प्रार्थना गर्दै

३०दाऊद जैतून डाँडा उकले। तिनी रोए। टाउको ढाकेर खाली खुट्टै हिँडे। दाऊदका साथमा भएका अन्य मानिसहरूले पनि टाउको ढाके। तिनीहरू पनि रुँदै दाऊदसँग गए।

३१एकजना मानिसले दाऊदलाई भने, “अहीतोपेल त्यो एउटा व्यक्ति हो जसले अब्शालोमसँग षड्यन्त्रमा भाग लियो।” तब दाऊदले प्रार्थनामा भने, “परमप्रभु, म भन्दैछु अहीतोपेलको सल्लाहानुरूप कार्य विफल होस्।”

३२दाऊद पहाडको चुचुरोमा उकले। जहाँ दाऊदले कहिलेकही परमेश्वरलाई आराधना अर्चना गर्थी। त्यही समय एरेकी हूशै फाटेको कोट अनि टाउकोभरि धुलो हालेर तिनका अघि आए।

३३दाऊदले हूशैलाई भने, “यदि तिमी मसित गयौ भने अर्को हेरचाह गर्ने व्यक्ति हुनेछौ। ३४तर यदि तिमी यरूशलेम फर्क्यौ भने तिमीले अहीतोपेलको सल्लाहलाई विफल पार्न सक्छौ। अब्शालोमलाई भन्नु, ‘राजा म तपाईंको सेवक हूँ। मैले तपाईंको पितालाई सेवा गरे। अब म तपाईंको सेवा गर्नेछु।’ ३५पूजाहारी सादोक र एबीयातार पनि तिमी सितै हुनेछन्। राजदरवारमा सुनेका

कुरा सबै तिनीहरूलाई बताउने छौं। ३६सादेकका छोरा अहीमास र एबीयातारका छोरा जोनाथन तिनीहरू सितै हुनेछन्। तिमी जे-जे सुन्छौ तिनीहरूद्वारा तिमीले मलाई बुभन्देऊ।”

३७तब दाऊदका साथी हुशै शहर गए। अनि अब्शालोम यस्तशलेम पुगे।

सीबाले दाऊदलाई भेट्छन

१६ दाऊद जैतुन डाँडाको टापुमा अलिक पर मात्र पुगेका थिए, मपीबोशेतको नोकर सीबाले दाऊदलाई भेटे। सीबालासँग जीन लगाम कस्मिएका दुइवटा गधा थिए। गधामा २०० रोटी, १०० भुप्पा किसमिस, १०० ग्रीष्मफल र दाखरस लादिएको एउटा मसक थियो। रराजा दाऊदले सीबालाई सोधे, “यी चीज किन ल्यायै?”

सीबाले जवाफ दिए, “गधाहरू राज परिवारलाई चढङ्को निम्ति ल्याएको हो। रोटी र ग्रीष्मफलहरू अधिकारीहरूलाई खाना भनेर अनि मरूभूमिमा हिँडदा जो कमजोरी भएर हिँडन सक्नैनन् तिनीहरूका निम्ति दाखरस ल्याएको।”

रराजाले सोधे, “मपीबोशेत खै कहाँ छन्।?”

सीबाले जवाफ दिए, “मपीबोशेत यस्तशलेममा नै बसे। तिनले सोचे, ‘अब इस्ताएलीहरूले मेरा पिताका राज्य मलाई दिन्छन्।’”

४८तब रराजाले सीबालाई भने, “यही कारणले मपीबोशेथका जाय जेथा अब म तिमीलाई दिन्छु।”

सीबाले भने, “म तपाईंसँग नतमस्तक छु। मलाई विश्वास छ म तपाईंलाई सधै रिभकाउनसक्छु।”

शिमीले दाऊदलाई सराप्छ

पदाऊद बहूरीममा आए। बहूरीमबाट शाऊलका परिवारका एकजना मानिस निस्किए। त्यसको नाउँ शिमी थियो, जो गेराका छोरा थिए। शिमीले दाऊदलाई धैरै सराप्दै आए। लगातार नराम्रो नामले सराप्दै थिए।

६६शिमीले दाऊद र तिनका अधिकारीहरूलाई ढुङ्गाले हान शुरू गरे। तर मानिसहरू र सिपाहीहरूले दाऊदलाई घेरे। ७७शिमीले दाऊदलाई सराप दिए। उनले भने, “ए हत्यारा, भाग यहाँबाट छिटो भाग। परमप्रभुले तलाई सजाय दिँदैछन्। किन थाहा छ? कारण तैले शाऊलका परिवारलाई मारिस्। तैले शाऊलको राजसिंहासन चोसिस्। तर अहिले ठीक यस्तो गति हुँदैछ तेरो। परमप्रभुले तेरो राज्य तेरो छोरा अब्शालोमलाई दिनुभयो। किन थाहा छ? कारण तँ हत्यारो होस्।”

६८सरूयाहका छोरा अबीशैले राजालाई भने, “हे मेरो मालिक राजा यो मरेको कुकुरले किन तपाईंलाई सराप्दैछ? दया गरी मलाई उसको टाउको छिनाउन दिनुहोस्।”

१०तर राजाले जवाफ दिए, “सरूयाहका छोराहरू किन तिमीहरू मेरो मामलाहरूमा हात हाल्छौ? साँच्चो हो, शिमीले मलाई सराप्दै छ। तर सायद परमप्रभुले मलाई सराप्नु उसलाई भन्नु भएको होला।” कसले परमप्रभुलाई उहाँले गर्नु भएको विषयमा प्रश्न गर्न सक्छ र?”

११दाऊदले अबीशै र सारा नोकरहरूलाई भने, “हेर, मेरो आफ्नै छोरा (अब्शालोम) ले मलाई मर्न खोज्दैछ। यो मानिस (शिमी) बिन्यामीन कुल समूहले मलाई मर्न अधिकार ज्यादा प्राप्त गर्छ। उसलाई एकलै रहन देऊ। मलाई मनपरि भन्न देऊ। परमप्रभुले नै त्यसो गर्नु भन्नु भएको हो। १२यो हुनसक्छ, परमप्रभुले मैले शिमीद्वारा गालि खाएको देखेर म प्रति दया गर्दै राम्रो गर्नुहुन्छ।”

१३यसकारण दाऊद र तिनका मानिसहरू आफ्नो बाटो लागे। तर शिमीले दाऊदलाई पछ्याए। पहाडको बाटोको अकोर्तिर भएर शिमी हिँडनथाल्यो। यात्रभार दाऊदलाई गाली गर्दै शिमी हिँड्यो। शिमीले दाऊदलाई ढुङ्गा र धूलोले पनि हान्यो।

१४राजा दाऊद र तिनका अनुयायीहरू यर्दन नवी पुगे। राजा र अनुयायीहरू थकित थिए। त्यहाँ तिनीहरूले आराम गरे र आफूलाई थकावट मुक्त पारे।

१५अब्शालोम, अहीतोपेले र अन्य मानिसहरू जो इस्ताएलवासी थिए यस्तशलेम आए। १६दाऊदका एरेकी हुशै नामक साथी अब्शालोमलाई भेट्न आए। उसले अब्शालोमलाई भने, “राजाको चिरायु होस्। राजाको चिरायु होस्।”

१७अब्शालोमले सोधे, “तिमी तिम्रा मित्र दाऊदको विश्वासपात्र किन बनेनै? यस्तशलेम छोडेर किन दाऊदसंग गएनै?”

१८हुशैले भने, “म परमप्रभुले छानु भएको मानिसका अधीनमा बस्छु। यी मानिसहरू अनि इस्ताएलका मानिसहरूले तपाईंलाई छाने। म तपाईंसँगै बस्छु। १९पहिले मैले तपाईंका पिताको सेवा गरे। अब म तपाईंको सेवा गर्नेछु तपाईं दाऊदका छोरा हुनहुन्छ।”

अब्शालोमले अहीतोपेलबाट सल्लाह लिन्छन्

२०अब्शालोमले अहीतोपेललाई भन्छन्, “कृपया अब हामीले के गर्नु पर्छ भन।”

२१अहीतोपेलले अब्शालोमलाई भने, “तिम्रा पिताजीले उहाँका केही पत्नीहरूलाई आफ्नो घर रेखदेख गर्न छोड्नु भएको छ। जाऊ र तिनीहरूसित शारीरिक सम्बन्ध राख। त्यसपछि प्रत्येक इस्ताएलीलाई यो थाहा हुनेछ कि तिमीलाई तिम्रा पिताले घृणा गर्नेन् भनेर। अनि ती सबै मानिसहरूले तिमीलाई सहयोग पुर्याउन उत्साहित हुनेछन्।”

२२तब अब्शालोमको निम्ति तिनीहरूले महलको छानामा एउटा पाल हाले। अनि अब्शालोमले आफ्ना पिताका रखौटी पत्नीहरूसित शारीरिक सम्बन्ध राखे। सबै इस्त्राएलीहरूले यो देखे। २३त्यस समय अहीतोपेलको सल्लाह दाऊद र अब्शालोम दुवैका निम्ति साहै महत्वपूर्ण थियो। तिनीहरूले सोचे कि यो त्यति महत्वपूर्णको हो जति परमेश्वरको वचन एउटा मानिसको निम्ति हुन्छ।

अहीतोपेलले दाऊदबारे सल्लाह दिन्छन्

१७ अहीतोपेलले अब्शालोमलाई भने, “दया गरि मलाई १२,००० मानिस छान दिनुहोस्। मआज राती नै दाऊदको खेदो गर्छु। रजब उ थाकेर कमजोर भएको हुन्छ म उसलाई पक्रनेछु। म त्यसलाई धम्काउँछु। तब उसका मानिसहरू सबै भाग्नेछन्। तर म खालि दाऊदलाई मात्र मार्नेछु। इत्यसपछि उसका सेनालाई तपाईंको अनुगामी बनाइदिन्छु। यदि दाऊद मरे भने सबै मानिसहरू शान्तिसित तपाईंको पछि आउनेछन्।”

४यो योजना अब्शालोम र इस्त्राएलका अगुवाहरूलाई राप्ने लाग्यो। ५तर अब्शालोमले भने, “अहिले एरेकी हूशैलाई बोलाऊ। म उसलाई पनि सोध्नु, उसले के भन्छ सुनौं।”

हूशैले अहीतोपेलको सल्लाहलाई खतम पारिदिन्छ

६हुशै अब्शालोम भएकहाँ आए। अब्शालोमले हूशैलाई भने, “यो अहीतोपेलको योजना हो। के यो योजनालाई हामी कार्यमा ल्याउन सक्छौं? अथवा सकैनौं दया गेरेर तपाईंको विचार भन्नुहोस्।”

७हुशैले भने, “यस समय अहीतोपेलको सल्लाह ठीक छैन।” ८“तपाईंलाई थाहै छ तपाईंका पिता र उहाँसँग भएका मानिसहरू धेरै बलियाछन्। तिनीहरू बच्चाहरू खोसिएका भालू जस्तै हिस्तक छन् तपाईंका पिता निपुण योद्धा हुनुहुन्छ। उहाँ रातभरी सैनिकहरू सित रहनु हुन्न। ९जहाँसम्म उहाँ त कुनै गुफा अथवा अरू कुनै ठाउँमा लुकिसक्नु भयो। यदि तपाईंका पिताजीले तपाईंका मानिसहरू माथि धावा बोल्नुभयो भने मानिसहरूले यो खबर सुनेछन्। अनि तिनीहरूले सोच्ने छन्, ‘अब्शालोमका अनुयायीहरू हार्दिष्ठन्।’ १०तब सिंह जस्ता सहासी मानिसहरू पनि डराउने छन। किनभने? इस्त्राएलका सबै मानिसहरूलाई थाहै छ कि तपाईंका पिता बलिया लडाकु हुन, अनि उनका मानिसहरू धेरै सहसी छन्।

११“म यो सुभाव दिन्छु: दानदेखि बेर्शेबासम्मका सबै इस्त्राएलीहरूलाई भेला गराउनु होस्। मानिसहरू समुद्रका किनारका बालुवा जस्तै हुनेछन्। त्यसपछि तपाईं आफै युद्धभूमिमा जानुहोस्। १२हामीले दाऊदलाई लुकैकै ठाउँमा समाउने छौं। दाऊदलाई धेरै सिपाहीहरूको

साथमा जाइलाग्नु पर्छ। हाप्रो संख्या भुँड्मा खसेको शीतका थोपाहरू जस्तै हुनुपर्छ। हामीले दाऊदलाई उसका मानिसहरूसँगै मार्नु पर्छ। कसैलाई जिउँदो छाड्ने होइन। १३तर यदि दाऊद कुनै शहरमा भाग्यो भने, सबै इस्त्राएलीहरूले डोरी ल्याउने छन अनि हामी शहरको पर्खालिलाई बेसीको तल तान्ने छौं एउटा सानो ढुङ्गा सम्म पनि छोड्ने छैन।”

१४अब्शालोम अनि इस्त्राएलीहरूले भने, “एरेकी हूशैको सल्लाह अहीतोपेलको भन्दा राप्रो छ।” तिनीहरूले किन यसो भन्यो भने यो परमप्रभु कै योजना हो। परमप्रभुले अहीतोपेलको राप्रो सल्लाहलाई नष्ट पारिदिनु भयो। कसरी परमप्रभुले अब्शालोमलाई सजाय दिनुभयो।

हुशैले दाऊदलाई चेतावनी पठाउँछन्

१५हुशैले ती कुराहरू पूजाहारी सादोक र एबीयातारलाई भने। हुशैले अहीतोपेलको अब्शालोम र इस्त्राएलका अधिकारीलाई दिएको सल्लाहबारे भने। हुशैले आफूले दिएको सल्लाहको पनि उल्लेख गरे। हुशैले भने, १६“दाऊदलाई छिटो खबर पठाऊ। तिनलाई मानिसहरूले जहाँ मरुभूमि पार गर्न्न त्यहाँ नबस्नु भन्नु। चाँडै यर्दन नदी पार गर्नु भन्नु। यदि नदी पार गरे भने राजा र तिनका मानिसहरू समातिने छैन।”

१७पूजाहारीका छोरा जोनाथन अनि अहीमास एन-रोगेलमा परिषिएका थिए। शहरभित्र आफू नदेखिङ्गान् भनेर तिनीहरू चाहान्थे, यसैले एउटी नोकर्नी तिनीहरूकहाँ आइन र तिनले खबर दिइन्। तब जोनाथन र अहीमास दाऊदलाई खबर भन्न हिडे।

१८तर एउटा केटोले जोनाथन र अहीमासलाई देखे। त्यो केटो अब्शालोमलाई भन्न दौड्यो। जोनाथन र अहीमास चाँडै चाँडै भागे। तिनीहरू बहरीमका एकजनाको घरमा आइपुगे। जसको आँगनमा एउटा कुवा थियो। जोनाथन र अहीमास कुवाभित्र गए। १९त्यस मानिसकी पत्नीले च्यादरले कुवा ढाकिदिइन। तब तिनले त्यो च्यादरलाई अन्नले ढाकिन। कुवा अन्नको राश जस्तौ देखियो। यसकारण कसैले पनि जोनाथन र अहीमास त्यहाँ लुकेका छन् भनेर सोच्नै सकेनन्। २०अब्शालोमको नोकर त्यस महिलाको घरमा आएर सोधे, “अहीमास र जोनाथन कहाँ छन्?”

त्यस महिलाले अब्शालोमको नोकरलाई भनिन्, “तिनीहरूले त खोला तरिसिके होला।”

अब्शालोमको नोकर जोनाथन र अहीमासको खोजीमा अघि बढ्यो। तर तिनीहरूलाई भेट्न सकेनन् यसर्थ अब्शालोमको नोकर यस्तुले फकिर्यो।

२१अब्शालोमको नोकर हिडेपछि जोनाथन र अहीमास कुवाबाट निस्किए। तिनीहरू दाऊदलाई खबर भन्न गए। तिनीहरूले दाऊदलाई भने, “छिटो, नदी पार

गरिहाल्नु होस्। अहीतोपेलले तपाईंको विस्त्रित यस्तो योजना बनाएको छ।”

२२तब दाऊद र उसका सबै मानिसहरूले यर्दन नदी तरे सुर्य उदय हुन अघि, दाऊदका मानिसहरू प्रत्येकले यर्दन नदी पार गरे।

अहीतोपेलले आत्माहत्या गर्दैन्

२३अहीतोपेलले बुझे कि कुनै इस्ताएलीले पनि उनको सल्लाह मानेन। अहीतोपेल आफ्नो गधामा चढेर आफ्नो शहरको घर गए। परिवारका लागि केही योजना बनाएर आफू पासो लागेर मरे। तिनको मृत्युपछि मानिसहरूले उनैका पिताको चिहानको छेउमा गाडे।

अब्शालोमले यर्दन नदी पार गरे

२४दाऊद महनैम पुगे। अब्शालोम र उनका साथमा रहेका इस्ताएलीहरू यर्दन नदी पार गरेर गए।

२५अब्शालोमले आमासालाई सेनाका नवाँ कप्तान बनाए। आमासाले योआबको ठाउँ लिए। आमासा इश्माएली यित्रका छोरा थिए। आमासाकी आमा अबीगेल सर्व्याहकी बहिनी नाहाशकी छोरी थिइन्। सर्व्या योआबकी आमा थिइन्।

२६अब्शालोम र इस्ताएलीहरूले गिलादमा छाउनी बसाए।

शोबी, माकिर अनि बर्जिलै

२७दाऊद महनैम पुगे। शोबी, माकीर र बर्जिलाइहरू ल्यस ठाउँमा थिए। (शोबी रब्बाको अम्मोनी नाहाशका छोरा थिए। माकीचाहि लोदबारको अमीएलका छोरा थिए। बर्जिलाइ गिलादका रोग्लीमबाट थिए।) २८-२९ती तीनै जना मानिसहरूले भने, “यस मरुभूमिद्वारा जाने मानिसहरू साहै थकित र भोक प्यासी छन्।” यसैले तिनीहरूले दाऊद र उनका मानिसहरूका निम्ति धेरै थोक ल्याए। तिनीहरूले ओढ्ने-ओछ्यान, र अन्य भाँडा-कुडाको बन्दबस्त मिलाइदिए। तिनीहरूले गहुँ, जौ, आटा, उसिनेको फल, सिमी, सुकेको विजन, मह, नौनी, भेडा अनि गाईको दूधबाट बनेको चिज ल्याइ दिए।

दाऊद युद्धको निम्ति तयार हुन्छन्

१८ दाऊदले आप्ना मानिसहरू गने। तिनले ती मानिसहरूलाई नेतृत्व गर्न १,००० र १०० को माथि कप्तानहरू छाने। दाऊदले मानिसहरूलाई तीन भागमा छुट्याए। अनि दाऊदले मानिसहरू पठाए। योआबको एक तिहाई सैनिकहरूलाई नेतृत्व गरे। अर्को तीन भागको एक तिहाई सैनिकरू योआबका सानो भाइ अबीशैको अधिकारमा थिए अनि तीन भागको अन्तिम तिहाई इतैबाटका गितीको अधिकारमा थिए।

राजा दाऊदले मानिसहरूलाई भने, “म पनि तिमीहरूसित जानेछु।”

इतर मानिसहरूले भने, “होइन! तपाईं हामीसित नजानुहोस्। कारण के हो भने, यदि हामी युद्धभूमिबाट विमुख भयाँ भने अब्शालोमका मानिसहरूलाई प्रभाव पर्दैन। यदि हामी आधा नै मस्तौ भने पनि त्यति फरक पर्दैन। तर तपाईं १०,००० को संख्याका हामीभन्दा महत्वपूर्ण हुनुहुन्छ। तपाईं यही शहरमा बस्नु भए असल हुन्छ। यदि हामीलाई दरकार पर्यो भनि सहयोग पुस्याउनुहोस्।”

४राजाले मानिसहरूलाई भने, “तिमीहरूलाई जे राम्रो लाग्छ म त्यही गर्दै।”

तब राजा द्वारमा खडा भए। फौज अघि बड्यो। सबै र हजारको समूहमा तिनीहरू हिडे।

“युवा अब्शालोमप्रति निष्ठुर नहुन्”

प्योआब, अबीशै र इतैलाई दाऊदले आदेश दिए। उसले भने, “मेरो खातिर जवान अब्शालोम प्रति दयालू बन्नु।”

राजाले कप्तानहरूलाई के भने सैनिकहरूले सबै सुने।

दाऊदका सेनाले अब्शालोमका सेनालाई हराउँछन्

७दाऊदका सैनिकहरूले अब्शालोमका इस्ताएलीहरूलाई आक्रमण गरे। तिनीहरूले ऐप्रैमको जंगलभित्र लडाई गरे। ७दाऊदका सेनाहरूले इस्ताएलीहरूलाई परास्त गरे। ल्यस दिन २०,००० मानिसहरू मारिए। प्देशभरि युद्ध फैलियो। तरबारले भन्दा ज्यादा मानिस जंगलमा मरे।

६अब्शालोमले दाऊदका अधिकारीहरूलाई भेटे। अब्शालोम एउटा खच्चरमा चढेर टाढ भाग्ने चेष्टा गरे। खच्चर बजाराठको रुखको हाँगाहरू मुनि भाग्यो। त्यो हाँगो मोटो थियो, अब्शालोमको टाउको हाँगामा अलिभयो। खच्चर लगातार दौडिहर्यौ अनि ऊ जमीन माथि हाँगामा भुण्डिए।

१०एकजना मानिसले यो घटना देखे। उसले योआबलाई भने, “मैले बाजको रुखमा अब्शालोम भुण्डिरहेको देखे।”

११योआबले ल्यस मानिसलाई भने, “तैले मारेर ल्यसलाई रुखबाट भुँड्मा किन भासिन्स? म तपाईंलाई एउटा पेटी र चाँदीको दश टुक्रा दिने थिएँ।”

१२ल्यस मानिसले योआबलाई भने, “यदि मर्लाई १,००० चाँदीको टुक्रा दिएको भएता पनि म राजाको छोरलाई केही गर्ने थिइन। कारण राजाले तपाईं अबीशै र इतैलाई भएको आदेश हामीले सुन्न्यै। राजाले भनेका थिए, ‘नैजवान अब्शालोमले चोट नपुस्याउनु।’ १३यदि मैले उसलाई मारेको भए राजाले पत्तो लगाउनु हुने

थियो। अनि तपाईं, योआबले, मेरो रक्षागर्नु हुने थिएन।”

१४योआबले भने, “म यहाँ तेसंग समय बरबाद गर्दिन।”

अब्शालोम अझै जीवितै बाजको रूखमा भुण्डिरहेको थिए। योआबले तीनवटा भाला निकालेर अब्शालोमलाई हाने। भाला गएर अब्शालोमको मुटुमै रोपियो। १५योआबका दशजना जवान सिपाही थिए जो योआबका अंगरक्षक हुन। ती दशजना मानिस अब्शालोमको वरिपरी भेला भएर उसलाई मारे।

१६अब्शालोमका सेनाहरूलाई नखेत्नु भन्नाका खातिर योआबले तुरही फूके। १७योआबका मानिसहरूले अब्शालोमको लाश जंगलको ठूलो ढूलोमा फ्याँकिए। तिनीहरूले लाश हालेर उक्त ढूलोलाई ढुङ्गाले पुरिए।

अब्शालोमका जति पनि इस्राएली अनुयायीहरू थिए भागेर घर गए। १८जब अब्शालोम जीवित थिए तिनले राजाको बेसीमा एउटा स्तम्भ खडा गरेका थिए। अब्शालोमले भनेका थिए, “मेरो नाउँ जीवित राख्ने कुनै छोरा छैन।” यसैले तिनले त्यस स्तम्भको नाउँ आफ्नो नाममा राखे। आज पनि उक्त स्तम्भलाई, “अब्शालोम स्मृति-चिन्ह” भनिन्छ।

योआबले दाऊदलाई समाचार पठाउँछन्

१९सादोकका छोरा अहीमासले योआबलाई भने, “राजा दाऊदलाई खबर दिन मलाई नियुक्त गर्नु होस्। म उहाँलाई परमप्रभुले उहाँको शत्रुलाई नष्ट गरिदिनु भयो भनेर सूचना दिन्छु।”

२०योआबले अहीमासलाई जवाफ दिए, “होइन, आज यो खबर लिएर दाऊद कहाँ जाने तिनी एक छैनौ। तिमीले यो खबर राजा भए कहाँ अरू कुनै दिनमा लिएर जाऊ। किन? किनभने राजाका छोरा मारिएका छन्।”

२१तब योआबले कूशबाट आएका मानिसलाई भने, “जाऊ अनि तिमीले जे जति देखेका छौ राजालाई सूचना गर।”

कूशीले योआबलाई शिर भुकाएर तब दाऊदलाई खबर दिन द्युरे।

२२तर सादोकका छोरा अहीमासले योआबलाई बिन्ती गरे, “जसरी हुन्छ, दयागरी त्यस कूशीसित समाचार पुर्याउन मलाई पनि पठाउनुहोस्।”

योआबले भने, “यो खबर तँ किन लाञ्छस्? यो समाचारहरू दिदा तैले कुनै पुरस्कार पाउने छैनस्।”

२३अहीमासले जवाफ दिए, “जसरी भएता पनि म दाऊदकहाँ जान्छु।”

योआबले भने, “ठीक छ, यदि तँ दाऊद कहाँ जान्छस् भने जा।”

तब अहीमास यर्दन बेसी भएर कूशीलाई नाघेर गए।

दाऊदले खबर सुन्न

२४दाऊद शहरका दुइ द्वारको बीचमा बसिरहेका थिए। पहरादार पर्खालहरूको द्वारको छप्परमाथि चढे। पहरादारले एउटा मानिस एकलै कुदूदै आइरहेको देखे। २५पहरादारले चिच्याएर राजा दाऊदलाई भने।

राजा दाऊदले भने, “यदि मानिस एकलै छ भने त्यसले खबर ल्याउँदैछ।”

शहरको नजिकै त्यो मानिस आइपुग्यो। २६पहरादारले अर्को मानिस पनि कुदूदै गरेको देखे। त्यो पहरादारले ढोकेलाई भने हेर त्यो मानिस पनि एकलै कुदैर आइरहेछ।

राजाले भने, “उसले पनि समाचार ल्याइरहेकोछ।”

२७त्यस पहरादारले भने, “मलाई लान्दैछ त्यो पहिला कुदूदै आउने चाहिँ सादोकका छोरा अहीमास हुनुपर्छ।”

राजाले भने, “अहीमास राम्रो मानिस हो। उसले राम्रो खबर ल्याउँदैछ।”

२८अहीमासले राजालाई भने, “सबै राम्रै छ।” राजाका अधि शिर भुकाएर अहीमासले भने, “परमप्रभु राजाका परमेश्वरको महिमा गाओ।” परमप्रभुले तपाईंको विरोधीलाई हराउनुभयो, मेरो मालिक राजा।”

२९राजाले भने, “नौजवान अब्शालोम ठीकै छ त?”

अहीमासले जवाफ दिए, “जब मलाई योआबले पठाए, मैले ठूलो उत्साह देखें। तर के भयो मलाई थाहा छैन।”

३०तब राजाले भने, “यहाँ उभ र पर्ख।” अहीमास त्यहाँ उभिए र पर्खिए।

३१कूशी आए। उनले भने, “मेरा मालिक राजालाई खबर छ। आज परमप्रभुले तपाईंका विरोधीहरूलाई दण्ड दिनुपर्यो।”

३२राजाले कूशीलाई सोधे, “के अब्शालोम ठीक छ त?”

कूशीले जवाफ दिए, “म विश्वास गर्दू जो तपाईंका बिरूद्धमा थिए ती सबैले त्यो जवान केटो (अब्शालोम)ले पाएको जस्तै सजाय पाउने छन्।”

३३तब राजाले अब्शालोम मेरे भनेर थाहा पाए। राजा साहै दुःखी भए। ऊ द्वारबाट कोठामा गएर रोए। कोठामा जाँदा रूँदै गए। तिनले भन्दैथिए, “हे मेरो छोरा अब्शालोम, तिम्रो सदृष्टामा म मर्नु असल थियो। हे अब्शालोम, मेरो छोरा, छोरा!”

योआबले दाऊदलाई गाली गर्दै

१६ मानिसहरूले योआबलाई खबर सुनाउँछन्। तिनीहरूले योआबलाई भन्न, “हेर्नुहोस्, राजा अब्शालोमको लागि दुःखी भएर रोइरहेकाछन्।”

रदाऊदका सेनाले त्यस दिन युद्ध जिते। तरै पनि मानिसरूलाई उक्त दिन पटकै चैन भएन। कारण

मानिसहरूले सुने, “राजा आप्ना छोराको निम्ति साहै दुःखी छन्।”

इमानिसहरू चुपचाप शहरमा भित्रिए। पराजित भएर भागेर आएका मानिसहरू जस्तै भए। राजाले अनुहार ढाकेका थिए। हे मेरो छोरा “अब्शालोम, मेरो छोरा भन्दै राजा जोड्नोडले रोइहेका थिए।”

प्रयोआब राजाका घरमा आए। योआबले राजालाई भने, “तपाईंले आप्ना सबै अधिकारीहरूको बेजत गर्दैहुनुहुन्छ। हेर्नुहोस्, ती अधिकारीहरूले आज तपाईंको प्राण बचाए। अनि तिनीहरूले तपाईंका छोरा छोरी, पत्नीहरू र नोकर्नीहरूलाई पनि बचाए। द्विसले तपाईंलाई धृणा गर्यो उसैलाई माया गर्नुहुन्छ। आज तपाईंले तपाईंका अधिकारीहरू र आप्ना मानिसहरूलाई केही जस्तो नठोनेको प्रमाण भयो। मलाई यस्तो लाग्दैछ यदि अब्शालोम चाहिँ बाँचेर हामी सबै मारिएको भए तपाईं खुशी हुनुहुन्थ्यो। ७अब उठेर तपाईंका अधिकारहरूलाई उत्साहका केही शब्द भन्नुहोस्। म परमप्रभुको शापथ खाएर भन्छु यदि तपाईं भट्टै बाहिर निस्कनु भएन भने रात हुन अघि कसैले पनि तपाईंलाई सहयोग गर्ने छैन। तपाईंको बाल्यकाल देखिको विपत्तीहरूमा सबभन्दा नराम्रो विपत्ती यो हुनेछ।”

त्यसपछि राजा शहरको फाटकमा गए। त्यति नै बेला राजा फाटकमा सवारी भए भनेर हल्ला चारैतरि फैलियो। यसैले सबै मानिसहरू राजालाई हेर्न आए।

दाऊद फेरि राजा भए

अब्शालोमका अनुयायी भएका सबै इस्त्राएलीहरू भागेर घर गए। इस्त्राएलका सबै कुल र परिवार समूहका मानिसहरूले तर्कीबित्कर्ता गरे। तिनीहरूले भने, “राजा दाऊदले हामीलाई पलिश्ती र अन्य शत्रुहरूबाट बचाए। दाऊद अब्शालोमको अधिकार भागे। १०्यसैले हामीले अब्शालोमको शासन छान्यौ। तर अहिले अब्शालोम मरे। उ युद्धमा मारिए। यसर्थ हामीले दाऊदलाई फेरि राजा बनाउनु पर्छौ।”

११राजा दाऊदले पूजाहारीहरू सादोक र एबीयातारकहाँ खबर पठाए। दाऊदले, “यहूदाका अधिकारीहरूलाई भने। ‘किन तिमीहरू दाऊदलाई राजसिंहासनमा फेरि बसाउन किन अन्तिम परिवार समूह भयो? हेर, इस्त्राएलीहरूले राजालाई फकर्एर ल्याउने बारेमा भने, अनि राजाको डेरामा पुगे। १२तिमीहरू मेरो एउटै परिवार समूहका भाइहरू हो। तिमीहरू मेरो आप्नै परिवार छौ। तब किन तिमीहरू राजालाई फकर्एर ल्याउने अन्तिम परिवार भयो।’ १३अनि आमासालाई भन, ‘तिमी मेरो कुल समूहका हो। यदि मैले तिमीलाई योआबको स्थानमा सेनाको कप्तान बनाइन भने परमेश्वरले मलाई दण्ड दिन्नु।’”

१४दाऊदले यहूदावासीहरूको हृदयमा स्नेह पाए यसैले

तिनीहरूले एउटै मानिसको रूपमा मत प्रकट गरे। यहूदाका मानिसहरूले राजालाई खबर पठाए। तिनीहरूले भने, “तपाईं र तपाईंका अधिकारीहरू आउनुहोस्।”

१५तब राजा दाऊद यर्दन नदी आए। यहूदाका मानिसहरू गिलगालमा राजालाई भेट्न आए र उहाँलाई यर्दन नदी पारि लगे।

शिमीले राजा दाऊदसँग क्षमा मागे

१६गेराका छोरा शिमी बिन्यामीन परिवार समूहका थिए। तिनी बहूरीममा बस्थे। शिमीलाई राजा दाऊद भेट्न हतार लाग्यो। शिमी यहूदाका मानिसहरूसँग आए। १७भक्षणै १,००० मानिसहरू बिन्यामीन कुल समूहका शिमीसित आए। सीबा शाऊलका नोकर पनि आए। सीबाले १५ छोराहरू र २० नोकरहरू पनि साथमा ल्याए। यी सबै मानिसहरू यर्दन नदी पुगी राजा दाऊदलाई हेर्न हताएका थिए।

१८ती मानिसहरू यर्दन नदी तरेर राजाका परिवार यहूदामा फिर्ता गराउन गए। मानिसहरूले राजाले जे चाहन्थे त्यही गरे। जब राजा नदी तर्दैथिए, गेराका छोरा शिमी तिनलाई भेट्न आए। १६राजाको अधि भुइंतिर भुकेर शिमीले भने, “मेरा मालिक, मैले जे गरे त्यसलाई भूल नबुझिदिनहोस्। मेरा मालिक राजा, जब तपाईं यरूशलेम छोडेर जानुभयो मैले गरेका कुकर्महरू नसम्भनुहोस्। २०मलाई थाहा छ मैले पाप गरें। यही कारणले यूसुफ परिवारबाट तपाईंलाई भेट्ने म पहिले व्यक्ति हुँ, मेरा मालिक राजा।”

२१तर सरूयाहका छोरा अबीशैले भने, “शिमी जसले परमप्रभुद्वारा चुनिएका राजालाई श्रापे अवश्यै मार्नु पर्छ।”

२२दाऊदले भने, “सरूयाहका छोरा म तिमीसित के गरौँ? आज तिमी मरो विरुद्धमा छौ। इस्त्राएलमा कसैलाई पनि मार्नु हुँदैन। आज म जान्दछु इस्त्राएलको राजा म हुँ।”

२३तब राजाले शिमीलाई भने, “तिमी मर्ने छैनौ। राजाले शिमीलाई म तिमीलाई मार्दिन भनि वचन दिए।

मपीबोशेत दाऊदलाई भेट्न जान्छन्

२४शाऊलको नाति मपीबोशेत दाऊदलाई भेट्न आए। राजा गए पश्चात यरूशलेम फर्केर नआइज्जेल सम्म मपीबोशेतले खुट्टाको वास्ता गरेनन्। दाही जुङा काटेनन् र लुगाफाटा धोएनन्। २५जब मपीबोशेतले राजालाई यरूशलेममा भेटे राजाले उनलाई भने, “जब म यरूशलेमबाट जाँदै थिए तैं किन म सँग गइनस्?”

२६मपीबोशेतले जवाफ दिए, “मेरा मालिक राजा, मेरो नोकरले मलाई भुक्कायो। म लङ्घडो भएको हुनाले मैले मेरो नोकर सीबालाई भनें, ‘गधामा जीन लगाम कस म चढेर राजालाई भेट्न जान्छु।’ २७तर

मेरो नोकरले मलाई छककायो। तिनीहरूले मलाई धोका दिए तपाईंलाई भेटन गए अनि तिनले अधि मलाई गाली गरे। तर मेरो मालिक राजा तपाईं त परमेश्वरका दूत जस्तै हुनुहुन्छ तपाईंलाई जस्तो ठीक लाग्छ गर्नुहोस्। २८तपाईंले मेरा बाजेका सबै सन्तानहरूलाई मार्न सक्नु हुन्थ्यो। तर तपाईंले त्यसो गर्नुहुन्दैन। तपाईंसँगै टेबलमाखान मलाई स्थान दिनुहुन्छ। यसैले तपाईंलाई गुनासो गर्ने मेरो अधिकारै छैन।”

२९राजाले मपीबोशेतलाई भने, “यो भन्दा ज्यादा समस्याहरू मलाई नभन। मैले आदेश दिएः सिबा र तिमीले जमिन भाग गर्नेछौं।”

३०मपीबोशेतले राजालाई भने, “मेरो मालिक राजा, तपाईं शान्तिसित घर फर्कनुभएको नै यथेष्ट छ। जमीन सीबाले नै लगोस्।”

दाउदले बर्जितलाई डाके

३१गिलादीको बर्जितले रागलीमबाट आए। तिनी यर्दन नदीदेखि राजासँगै आए। उसले राजासितै नदी पार गर्न साथ दिए। ३२बर्जितले ८० वर्ष पुगेका साहै बृद्ध मानिस थिए। दाउद महनैममा भएका बखत राजालाई खाना पिना र अन्य सामानहरू तिनैले जुटाइदिए। बर्जितले यो कार्य सजिलै गर्न सक्थे कारण तिनी साहै धनी थिए। ३३दाउदले बर्जितलाई भने, “नदी तरेर मसित आऊ। यदि यरूशलेममा मसित बस म ख्याल राख्ने छु भने।”

३४तर बर्जितले राजालाई भने, “तपाईंलाई थाहा छ म कति वर्ष पुगे? म तपाईंसित यरूशलेम जानसक्नु भनेर तपाईंलाई लाछ? ३५म ८० वर्षको मानिस हुँ। म राम्रो र नराम्रो छुट्याउन नसक्ने गरी बूढो भएँ। मलाई खान पिनको स्वाद थाहाँ हुँदैन। लोग्ने मानिस र स्त्रीको स्वर छुट्याउन नसक्ने गरी बूढो भएँ। तपाईंले मेरो निम्ति किन दुःख उठाउन चाहनु हुन्छ? ३६तपाईंबाट मलाई कुनै कुरा चाहिएको छैन। म तपाईंसित यर्दन नदी पार गर्नु। ३७तर दया गरी मलाई फर्केर आउँन दिनुहोस्। तब म मेरो आफ्नै शहरमा मर्नेछु र मेरो आमा-बाबुको चिहानहरूको छेउमा गाडिनेछु। तर किम्हाम तपाईंको सेवक हुनसक्छ; उसलाई तपाईंसँगै लग्नुहोस्, मेरो मालिक राजा। तपाईंको इच्छा अनुसार उसलाई उपयोग गर्न सक्नु हुन्छ।”

३८राजाले जवाफ दिए, “किम्हाम मसितै फर्कन्छ। तपाईंको खातिर म उप्रति दयालु बन्छु। तपाईंलाई जे पनि म गुण लगाउँछु।”

दाउद घर फर्क्छन्

३९राजाले बर्जितलाई म्वाई खाए र आशीर्वाद दिए। अनि राजा र अरू मानिसहरू नदी पार गए। बरसीलै घर फर्किए।

४०राजाले गिलगालको निम्ति यर्दन नदी पार गरे। किम्हाम तिनीसितै गए। यहूदाका सबै मानिसहरू र इस्त्राएलका आधा जनताले दाउदलाई नदी पार गराए।

इस्त्राएलीहरूले यहूदाका मानिसहरूसँग तर्क गर्छन्

४१सबै इस्त्राएलीहरू राजा कहाँ आए, “हाम्रो दाज्यू-भाईहरू यहूदाका मानिसहरूले तपाईंलाई तपाइङ्का सबै मानिसहरूसितै यर्दन नदी पारि गुप्तमा लिएर भागे। किन?”

४२यहूदाका सबै मानिसहरूले इस्त्राएलीहरूलाई जवाफ दिए, “कारण राजा हाम्रा नजिकका नातेदार हुन्। यसको निम्ति तिमीहरू किन रिसाउँछौ? हामीले राजाको खर्चमा खाना खाएका छैनौ। राजाले हामीलाई कुनै उपहार पनि दिएका छैनन्।”

४३इस्त्राएलीहरूले जवाफ दिए, “दाउदको राज्यको बाहभागमा दश भाग हामीसँग छ। यसैले तपाईंहरूको भन्दा बढता अधिकार हाम्रो छ। तर तिमीहरूले हामीलाई ध्यान दिएने किन? राजालाई ल्याउनु पर्छ भन्ने पहिलो मानिसहरू हामी नै थियौ।”

तर यहूदाका मानिसहरूले इस्त्राएलीहरूलाई नराम्रो जवाफ दिए। यहूदाका मानिसहरूको वचनहरू ती इस्त्राएलीहरूको भन्दा ज्यादा कठोर थियौ।

शेबाले इस्त्राएलीहरूलाई दाउदबाट छुटै अगुवाई गर्छन्

२० त्यहाँ बिक्रीका छोरा शेबा नाउँ गरेको दुष्ट प्रवृत्तिका बिन्यामीन कुल समूहका एकजना मानिस थिए। शेबाले तुरही फुकेर मानिसहरू भेला गर्ने भए। तब उसले भने,

“हामीसित दाउदको भाग छैन यिशैको छोरामा हाम्रो कुनै अंश छैन इस्त्राएल, हामी सबै घर जाओँ आफ्नो पालमा।”

र्यसैले सबै इस्त्राएलीहरू दाउदलाई छोडेर बिक्रीका छोरा शेबाकापछि लागे। तर यहूदाका सबै मानिसहरू यर्दन नदी देखि यरूशलेमसम्म बाटोमा राजाका साथ बसे। इदाउद उनको महल यरूशलेम फर्किएर आए। दाउदले आफ्ना १० जना “उप-पत्नीहरूलाई महलको हेरचार गर्नका निम्ति छोडेका थिए। तब दाउदले ती उप-पत्नीहरूलाई विशेष महलमा राखेका थिए। यो घरको सुरक्षा गरिरहेन द्वारपालक त्यहाँ थिए। ती स्त्रीहरू नमरिङ्गेलसम्म त्यहीं बसे। दाउदले तिनीहरूका निम्ति भोजनको बन्दोबस्त गरिदिएका थिए, तर शारीरिक सम्बन्ध भने गरेन्नस्। तिनीहरूले विधवाको जस्तै जीवन बिताए।

४४राजाले आमासालाई भने, “यहूदाका मानिसहरूलाई तीन दिन भित्र मलाई भेट्नु भन्नु। अनि त्यहाँ तिमी पनि हुने छौ।”

५अमासाले यहूदीका मानिसहरू भेला गर्न गए। तर राजाले दिएको समयभन्दा ज्यादा लगाए।

दाउदले अबीशैलाई शेबाको हत्या गर्न अहाउँछन्

६दाउदले अबीशैलाई भने, “बिक्रीको छोरा शेबा हाम्रो निम्ति अब्शालोम भन्दा डरलाग्दो हो। मेरा अधिकारीहरूसित शेबालाई पछ्याऊ। शहरको पर्खालिमा पस्नु भन्दा अघि उसलाई समात। यदि शेबाले सुरक्षित शहरमा प्रवेश गर्न्दो भने हामीले त्यसलाई भेटन सक्दैनौ।”

७यसैकारण योआब अनि अबीशै बिक्रीको छोरा शेबाको पिछा गर्न यस्तश्लेम छोडे। योआबले आफ्ना साथमा करेती, पलेती र अरू सिपाहीहरू लगे।

योआबले अमासालाई मार्छन्

८जब गिबोनका ठूला चटुनमा योआब र तिनका सिपाहीहरू आए, अमासा तिनीहरूलाई भेट्न आए। योआबले आफ्नो पोषाक लगाएका थिए। योआबले पेटी कसेका थिए अनि म्यानमा तरवार भिरेका थिए। जस्तो योआब अमासालाई भेट्न गए त्यसै योआबको म्यानबाट तरवार खस्यो। योआबले तरवार टिपेर हातमा लिए। ९योआबले अमासालाई सोधे, “भाइ, जाती नै छौ?”

तब योआबले दाहिने हातले अमासाको दाही समातेर म्वाई खान खोजे। १०अमासाले योआबको देब्रे हातमा भएको तरवार ख्यालै गरेन्। त्यही मौकामा योआबले तरवारद्वारा अमासाको भुँडी रोपिदिन्छन्। अमासाको आन्द्रा भुँडी भुँडीभरि हुन्छ। योआबले अर्कोचोटि रोप परेन-उ मरिसकेको थियो।

दाउदका मानिसहरूले अझै शेबाको खोजी गर्छन्

तब योआब र तिनका भाइ अबीशैले बिक्रीको छोरा शेबाको लगातार खोजी गर्छन्। ११योआबका एकजना जवान सिपाही अमासाको लाशको छेउमा उभिएका थिए। त्यस जवान सिपाहीले भने, “ज-जसले योआब र दाउदलाई समर्थन गर्दिछौ, तिमीहरू योआबलाई पछ्याऊ।”

१२अमासाको शरीर बाटोको बीचमा रगतमा मुछिएर लडिरहेको थियो। त्यस जवान सिपाहीलाई लाग्यो कि अमासाको लाश हेर्ने सबै त्यहाँ राकिए। यसैले उसले लाशलाई बाटोबाट खेतिर पल्टाइदियो। तब उसले यस लाशलाई लुगाले ढाकि दियो। १३बाटोबाट अमासाको लाश हटाएपछि मानिसहरू योआबको पछि-पछि लागे। योआबलाई भेटेपछि बिक्रीको छोरा शेबाको खोजीमा लागे।

शेबा भागेर आबेल-बेतामाका लाग्छन्

१४बिक्रीको छोरा शेबा सबै इस्त्राएल कुल समूहबाट

हुँदै आबेल-बेत-माका तिर लागे। सबै मानिसहरू जम्मा भए अनि शेबाको अनुशरण गरे।

१५योआब र तिनका मानिसहरू आबेल बेत-माका आए। योआबका सेनाले शहरलाई घेरे। तिनीहरूले पर्खालिको छेउमा माटो थुपारे, जसद्वारा पर्खालिलाई नागन सकियोस्। योआबका मानिसहरूले पर्खालिका ढुङ्गाहरू फुटाउन थाले, जसले पर्खालिलाई लडाउन सकियोस्।

१६तर त्यस शहरमा एउटी ज्ञानी स्त्री थिई। तिनले याओबलाई शहरभित्रबाट कराइन्। तिनले भनिन्, “मेरो कुरा सुन्नुहोस्, योआबलाई यहाँ आउनु भन। म ऊसित कुरा गर्न चाहान्छु।”

१७महिलासँग कुरा गर्न योआब गए। त्यस महिलाले योआबलाई भनिन्, “तपाईं नै योआब हुनुहुन्छ?”

योआबले जवाफ दिए, “ज्यू, म नै हुँ।”

तब त्यस महिलाले भनिन्, “मेरो कुरा सुन्नुहोस्।”

योआबले भने, “म सुन्दैछु।”

१८तब त्यस महिलाले भनिन्, “पहिले पहिले मानिसहरू भन्ने गर्थे, ‘आबेल-बेतमा सहायता माग जे जस्तो समस्या पनि हल हुन्छ।’ १६म यस शहरका शान्तिप्रिय र राजभक्त मानिसहरूमध्ये एकजना हुँ। इस्त्राएलको एउटा महत्वपूर्ण शहर नष्ट गर्ने चेष्टामा छुँ। किन तपाईं परमप्रभुको सम्पति नष्ट गर्न चाहानु हुन्छ?”

२०योआबले जवाफ दिए, “होइन, मैले केही नष्ट गर्न चाहिरहेको छैन। मैले तिम्रो शहरलाई पनि नष्ट गर्दिन। २१तर एप्रैमको एकजना मानिस तिम्रो यस शहरमा छ। उसको नाउँ शेबा हो, ऊ बिक्रीको छोरा हो। त्यसले राजा दाउदको विरुद्धमा जाने चेष्टा गर्यो। त्यसलाई मेरो जिम्मा लगाइदेउ, म शहर छोडिहाल्छु।”

त्यस महिलाले योआबलाई भनिन्, “ठीक छ। त्यसको टाउको पर्खालिबाट तपाईंलाई दिइने छ।”

२२तब त्यस महिलाले बुद्धिमानी तवरले शहरका सबै मानिसहरूलाई भनिन्। मानिसहरूले बिक्रीको छोरा शेबाको टाउको छिनाए। त्यसपछि पर्खालिबाट शेबाको टाउको योआबको निम्ति हुत्याइदिए।

त्यसपछि योआबले तुरही फुके अनि सेनाहरूले शहर छोडे। सिपाहीहरू घर गए, अनि योआब यस्तश्लेममा राजाकहाँ गए।

दाउदका अधिकारीबर्ग

२३योआब इस्त्राएली सेनाका कप्तान थिए। यहोयादाका छोरा बनायाहले करेती र पलेतीहरूका सेनापति थिए।

२४अदोनिराम ती कठिन काम गर्न बाध्य गरिएका मानिसहरूका नाइके थिए। अहीलूदका छोरा यहोशापात इतिहासकार थिए। २५शेबा सचिव थिए। सादोक र एबीयातार दुवै पूजाहारी थिए। २६अनि याइरी ईराचाहि दाउदका मुख्य सल्लाहाकार थिए।

शाऊलको परिवारलाई सजाय हुन्छ

२९ दाऊद राजा भएको समयमा अनिकाल लाग्यो। दाऊदले परमप्रभुलाई प्रार्थना गरे अनि परमप्रभुले जवाफ दिनु भयो। परमप्रभुले भन्नु भयो, “शाऊल र तिनका परिवार हत्या हुनाले गर्दा यस्तो परिस्थिति भेल्नु परेको हो। शाऊलले गिबोनीहरू मारेकोले गर्दा यो अनिकाल लागेको हो।” २(गिबोनीहरू इस्त्राएली थिएन्)। तिनीहरू त अमोरीहरू समूहका थिए। इस्त्राएलीहरूले गिबोनीहरूलाई केही घात नगर्ने वचन दिएका थिए। तर शाऊलले गिबोनीहरूलाई मार्न चाहे कारण थियो शाऊलको इस्त्राएली र यहूदाप्रति ज्यादा भुक्ताका।

राजा दाऊदले गिबोनीहरूलाई भेला गराए र कुरा गरे। द्वाऊदले गिबोनीहरूलाई भने, “म तिमीहरूको निम्ति के गर्न सक्छु? इस्त्राएलको पापलाई कसरी धुँदा तिमीहरूले परमप्रभुका मानिसहरूलाई आशीर्वाद दिन सक्छौ?”

४गिबोनीहरूले भने, “शाऊलका परिवारले गरेको कार्यको मूल्य चुकाउने त्यति सुन चाँदी छैन। अनि हामीलाई कुनै पनि मानिसको हत्या गर्ने अधिकार छैन।”

दाऊदले भने, “ठीक छ, म तिमीहरूको निम्ति के गर्नसक्छु?”

५गिबोनीहरूले राजा दाऊदलाई भने, “शाऊलले हाम्रो बिरुद्ध योजना बनायो। इस्त्राएलमा बस्ने हाम्रा सबै मानिसहरूलाई खत्म गर्न चाहेको थियो। ६द्या गरि शाऊलका सातै छोराहरू हामीलाई दिनुहोस्। शाऊल परमप्रभुले छान्नु भएको राजा थिए। यसैले हामी उसका छोराहरूलाई शाऊलको गिबा पर्वतमा परमप्रभुको अगाडि भुण्डायउछौ।”

राजा दाऊदले भने, “ठीक छ, म तिनीहरू तिमीलाई सुम्पिदिनेछु।” अतर राजाले जोनाथनको छोरा मपीबोशेतलाई बचाए। जोनाथन शाऊलका छोरा थिए। परमप्रभुको साक्षी राख्दै दाऊदले जोनाथनलाई वचन दिएका थिए। यसैले राजाले मपीबोशेतलाई तिनीहरूबाट आधात पार्नबाट बचाए।

७दाऊदले आरमोनी र मपीबोशेत* तिनीहरूलाई सुम्पिए। तिनीहरू शाऊलका र रिशपाका छोराहरू थिए। शाऊलकी एउटी छोरी मेराब नाउँकी थिई। महोलाका बर्जितका छोरा अद्रीएलसँग शाऊलकी उक्त छोरीको विवाह भएको थियो। यसैले दाऊदले मेराब र अद्रीएलका पाँचजना छोराहरू लिए। ८दाऊदले यी सातैजनालाई गिबोनीहरूलाई दिए। गिबोनीहरूले ती सातैजनालाई गिबा पर्वतमा परमप्रभुको अघि फाँसी

मपीबोशेत जोनाथनका छोरा नभएर अरू नै कोही।

दिए। ती सातैजना सँगै मरे। जौको फसल काटनुभन्दा एक दिन अघि उनीहरूलाई मारियो।

दाऊद र रिशपा

१०रिस्पा, एयाइकी छोरीले भाड़ा आफ्नै निम्ति चट्टानमाथि राखिन्। भाड़ा चट्टानमाथि फसल काटिने शुरु देखि लिएर वर्षाको शुरु नहुञ्जेल सम्म बसिन्। रिशपाले रात दिन मृत्यु शरीरको ख्याल गरिन्। दिन समयमा कुनै चराहरूलाई लाशको छेउमा आउन दिएन्। रातमा पनि तिनले जंगली जनावरहरूलाई लाशको छेउमा आउन दिएन्।

११मानिसहरूले दाऊदलाई रिशपाको यस्तो गतिविधिमाथि सबै जानकारी गराए। १२तब दाऊदले याबेश गिलादको मानिसहरू शाऊल र जोनाथनका हड्डीहरू ल्याए पछि याबेशक मानिसहरूले तिनीहरूको शरीर बेत-शानका सार्वजनिक ठाउँबाट चोरेर ल्याए, जहाँ पलिश्तीहरूले शाऊल र जोनाथनलाई मारे पछि गलिबम भुण्डाएका थिए।

१३दाऊदले याबेश गिलादबाट शाऊल र जोनाथनका हड्डीहरूल्याए। जो सातजना भुण्डायाइएका थिए उनीहरूका लाशहरू पनि पाए। १४बिन्यामीन क्षेत्रमा शाऊल र जोनाथनका हड्डीहरू तिनीहरूले गाडे। शाऊलका पिता किशको चिहानको नजिक सुरुडमा मानिसहरूले गाडे। राजाको आदेश अनुसार तिनीहरूले काम गरे। तब परमेश्वरले तिनीहरूको प्रार्थना सुन्नुभयो।

पलिश्तीहरूसँग युद्ध

१५पलिश्तीहरूले इस्त्राएलसँग अर्को युद्ध शुरू गरे। दाऊद र तिनका मानिसहरू पलिश्तीहरूसँग युद्ध गर्न गए। तर दाऊद साहै कमजोर र थकित थिए।

१६इशबि-बेनोब रपाईम जातिका थिए। इशबि-बेनोबको भालाको ओजन ३०० शेकेलको थियो। उसको नयाँ तरवार पनि थियो। उसले दाऊदलाई मार्ने कोशिश गस्यो। १७तर सरूयाहका छोरा अबीशैले त्यस पलिश्तीलाई मारेर दाऊदको ज्यान बचाए।

तब दाऊदका मानिसहरूले दाऊदसँग प्रतिज्ञा गरे। उनीहरूले तिनलाई भने, “तपाईं अबदेखि हामीसँग युद्ध गर्न जानुहुने छैन। यदि जानुभयो भने, इस्त्राएलले साहै ठूला नेता हराउने छन्।”

१८पछि, अर्को एउटा युद्ध गोबमा पलिश्तीहरूसँग भयो। हूशाका सिब्बकैले त्यहाँ एउटा रपाईम वंशी सफको हत्या गरे।

१९फेरि पछि गोबमा पलिश्तीहरूसँग युद्ध भयो। बेतलेहेम याईर गिबका छोरा एल्हनामले गातको गोल्यत गितिका भाई लहमीलाई मारे उसको भाला जुलाहाको लुगा बुन्ने ढन्डा जत्रो ठूलो थियो। २०णातमा अर्को युद्ध भयो। त्यहाँ एउटा ठूलो मान्छे थियो। त्यस

मान्छेको दुवै हातमा ६-६ वटा औंला थिए र खुद्रामा पनि ६-६ वटा औंला गरेर जम्मा २४ औंला थिए। त्यो मानिस पनि रिपाइम वंशकै थियो। २१त्यो मानिसले इस्ताएलीलाई धम्की दियो र तिनीहरूको खिल्ली उड़ायो। तर जोनाथनले त्यस मानिसको हत्या गरे। जोनाथन चाहिँ दाऊदका भाइ शिमीका छोरा थिए।

२२यी चारैजना मानिसहरू गातको रपाईमका थिए। तिनीहरू दाऊद र तिनका मानिसहरूद्वारा मारिए।

परमप्रभुप्रति दाऊदको स्तुति गीत

२२ परमप्रभुले दाऊदलाई शाऊल र तिनका अन्य शत्रुहरूबाट सुरक्षित राख्नुभएको बेला दाऊदले गाएको स्तुति गीत यस्तो छ।

रपरमप्रभु मेरो चट्टान मेरो किल्ला मेरो निर्भयस्थल हुनुहुन्छ।

इउहाँ नै मेरो परमेश्वर, मेरो बचाउँको निमिति म चट्टानमा दौड्न्छु परमेश्वर मेरो सुरक्षा कवच उहाँको परमशक्तिले मलाई बचाउँछ परमप्रभु मेरो शरणस्थल हुनुहुन्छ मेरो सुरक्षाको स्थान, मेरो उच्च टाकुरामा निर्दयी शत्रुहरूबाट मलाई बचाउँनुहुन्छ।

४तिनीहरूले मेरो खिल्ली उडाए तर मैले सहायताको निमिति परमप्रभुलाई पुकारें, अनि म मेरा शत्रुहरूबाट सुरक्षित रहें।

५मेरा शत्रुहरूले मलाई मार्न पर्खिरहेका छन्। मृत्युको छालहरू मेरा परिपरि छन्। धेरै बाढ़ले म खलबलिए विपत्तिले मलाई व्याकुल बनायो। बाढ़ीले मलाई मृत्यु स्थानमा लगिरहेको थियो।

६चिह्नको साङ्गलोले म बेहिए मृत्युको पासो मेरो अधिलितर पस्यो

७हो, मैले परमप्रभुलाई पुकारें जब म खतरामा थिए, मैले परमेश्वरलाई पुकारें। परमेश्वर उहाँको मन्दिरमा हुनुहुन्थ्यो। उहाँले मेरो आवाज सुन्नु भयो। मेरो सहायताको चिच्चाई उहाँले सुन्नु भयो।

८पृथ्वी हल्लियो, भुईचालो गयो आकाशको आधार हल्लियो किन? किनभने परमप्रभु रिसाउनु भएको थियो।

९परमेश्वरको नाकबाट धूवाँ निस्क्यो मुखबाट बलिरहेको ज्वाला निस्क्यो उहाँबाट आगोको भुङ्ग्रो निस्क्यो।

१०परमप्रभु आकाश च्यातेर तल आउनुभयो! उहाँ बाकलो कालो बादलमा उभिनुभयो!

११उहाँ उड्ने दूहरूमाथि हावामा उडिरहनु भएको थियो।

१२परमप्रभुले कालो बादललाई तम्बू जस्तै आफूलाई बेर्नुभयो उहाँले बाकलो बादलबाट पानी जम्मा गर्नुभयो।

१३उहाँको अघि बल्टै गरेको आगो जस्तै बत्ती बाल्यो।

१४परमप्रभु स्वर्गबाट गर्जनु भयो! र अति उच्च परमेश्वरको चर्को स्वर सुनियो।

१५परमप्रभुले आफ्ना कौँडहरू हान्नुभयो र आफ्ना शत्रुहरूलाई छरपस्ट पारिदिनुभयो। परमप्रभुको चब्बाड्द्वारा मानिसहरू साहै डराए।

१६परमप्रभु, तपाईं जोडले बोल्नुहुँदा शक्तिशाली हावा तपाईंको मुखबाट बह्यो र पानी जति सबै पन्छियो यसैले हामीले समुद्रको फेलाई देख्न र धरतीको आधारलाई देख्न सक्ने भयौं।

१७परमप्रभुले मलाई सहायता गर्न माथिबाट तल आइपुग्नुभयो परमप्रभुले गहिरो पानीबाट समातेर मलाई बाहिर निकाल्नु भयो।

१८मेरा शत्रुहरू मध्नदा बलिया थिए तिनीहरूले मलाई घृणा गर्थे मेरो लागि शत्रुहरू बलिया थिए यसैले परमेश्वरले मलाई बचाउँनुभयो।

१९म विपत्तिमा थिएँ अनि मेरा शत्रुहरूले मलाई हमला गरे। तर परमप्रभुचाहिँ मेरो पक्षमा त्यहाँ हुनुहुन्थ्यो!

२०परमप्रभुले मलाई माया गर्नुहुन्छ यसैले उहाँले मलाई बचाउनु भयो। उहाँले मलाई सुरक्षित स्थानमा पुस्याउनु भयो।

२१परमप्रभुले मलाई पुरस्कृत गर्नुहुन्छ कारण मैले सत्यकार्य गरें मैले कुनै नराम्रो कार्य गरिन, यसैले उहाँले मलाई राम्रै गर्नुहुन्छ।

२२के कारण मैले परमप्रभुको आज्ञा पालन गरें भने। मेरो परमेश्वरको विरुद्ध मैले पाप गरिन।

२३म सधै परमप्रभुको निर्णयलाई ध्यान दिन्छु म उहाँको नियमलाई पालन गर्नु

२४उहाँको अघि म पवित्र र निर्दोष रहन्छु।

२५यसैले परमप्रभुद्वारा म पुरस्कृत हुनेछु। किन? किनभने मैले ठिकबाहेक केही गरिन! उहाँले देख्नुहुन्छ, मेरा राम्रो कार्यहरू यसैले उहाँले मेरो भलाई गर्नुहुन्छ।

२६यदि कसैले तिमीलाई साच्चै प्रेम गर्ने तब तिमीले पनि उसलाई साचो प्रेम देखाउनु पर्छ। कोही व्यक्ति तिम्रो निमिति विश्वासी छ भने तिमी पनि तिनीहरूमा विश्वासी रहने छै।

२७परमप्रभु, तपाईं असल र पवित्र हुनुहुन्छ जो साँच्चै असल र पवित्र हुनेको निमिति तर, जो खराब छ उसको निमिति तपाईं चतुर हुनुहुन्छ

२८परमप्रभु, तपाईंले दीन हिन मानिसहरूको सहायता गर्नुहुन्छ तर अहङ्कारीको धज्जी उडाउनुहुन्छ।

२९परमप्रभु, तपाईं मेरो आलोक परमप्रभुको ज्योतिले मेरा अङ्गायारो भागनेछ।

३०तपाईंको सहयोगले परमप्रभु म सिपाहीहरूसित दौड़न सक्छु परमेश्वरको सहायताले म शत्रुहरूको किल्ला र पर्खालि नाघसक्छु।

३१परमेश्वरको बाटो ठीक छ परमप्रभुको वचनको कसी लगाइयो उहाँलाई पच्छियाउने मानिसहरूको रक्षा गर्नुहुन्छ।

३२परमप्रभु भन्दा अर्को ईश्वर छैन हाम्रा परमप्रभु भन्दा अर्को सुरक्षित स्थान कतै छैन।

३३परमेश्वर नै मेरो बलियो किल्ला हुनुहुन्छ। उहाँले पवित्र मानिसहरूको सहायता गर्नुहुन्छ जो उहाँको बाटोमा हिँड्छन्।

३४परमेश्वरले जरायो दौड़िएको गतिमा मलाई सहायता गर्नुहुन्छ। उहाँले उच्च स्थानहरूमा मलाई ढृढ़ बनाउनु हुन्छ।

३५परमेश्वरले मलाई युद्धको तालिम दिनुहुन्छ यसैले मेरा हातले काँसको धनु भुकाउनसक्छु।

३६परमेश्वर, तपाईंले मलाई रक्षा गर्दै विजयी तुल्याउनु हुन्छ मेरो शत्रुलाई पराजय बनाउनु हुन्छ।

३७मेरा गोडा बलिया बनाई कुनै धरमर नगरी बेस्सरी दौड़िनसकुँ।

३८मेरा शत्रुहरूलाई नष्ट नगरीञ्जेल सम्म फर्केर आउँदिन।

३९मैले शत्रु नष्ट परे। तिनीहरूलाई हराएँ! तिनीहरू फेरि उठनसकैन् मेरा शत्रुहरू मेरा शरणमा परे।

४०परमेश्वर, तपाईंले मलाई युद्धको निम्ति शक्तिशाली बनाउनु भयो तपाईंले शत्रुहरूलाई मेरो समक्ष भकाउनुभयो।

४१तपाईंले मलाई शत्रुको गर्दनमा हान्ने मौका दिनुभयो, अनि मैले छिनाएँ।

४२मेरा शत्रुहरूले सहायताको अपेक्षा राखे तर तिनीहरूले कुनै सहायता पाएन् तिनीहरूले परमप्रभुतिर पनि आशा गरे तर कुनै जवाफ पाएन्।

४३मैले शत्रुलाई धूलोपिठो हुनेगरी ठटाएँ तिनीहरू धूलो जस्तै भुँड्मा परे गल्लीको हिलो टेके जस्तै मैले तिनीहरूलाई किचिमिची परे।

४४तपाईंले मेरो बिरुद्ध उठेका मानिसहरूबाट मलाई बचाउनु भयो। तपाईंले मलाई राष्ट्रको शासक बनाउनु भयो मैले नचिनेका मानिसहरूले पनि अहिले मेरो सेवा गर्दैछन्।

४५विदेशी मानिसहरूले मलाई मान्छन्। जब तिनीहरूले मेरो आदेश सुन्छन्, तिनीहरूले आज्ञा गरिहाल्छन्। विदेशीहरू मसित डराउँछन्।

४६विदेशीहरू डरले कमजोर हुनेछन्। लुकेका ठाउँबाट डरले काम्दै बाहिर निस्कन्छन्।

४७परमप्रभु जीवित हुनुहुन्छ; म मेरो चटुनको सुति गाउँछु परमेश्वर उच्च हुनुहुन्छ। उहाँ नै मेरो चटुन अनि मेरो रक्षक हुनुहुन्छ।

४८उहाँ नै परमेश्वर हुनुहुन्छ, जसले मेरा शत्रुहरूलाई दण्डित तुल्याउनुहुन्छ मानिसहरूलाई मेरा शासनको अधिनमा राख्नुहुन्छ।

४९परमेश्वर, तपाईंले मलाई शत्रुबाट बचाउनु भयो।

जो मेरो बिरुद्धमा उठे, तिनीहरूलाई पराजित गराउन मलाई सहयोग पुस्ताउनु भयो निर्दीयीहरूबाट मलाई बचाउनु भयो।

५०परमप्रभु, यही कारणले म राष्ट्रको बीचमा तपाईंको गुण गाउँछु यही कारणले म तपाईंको स्तुति गीत गाउँछु।

५१परमप्रभुले उहाँको राजालाई विजयी गराउन सहायता गर्नुहुन्छ। परमप्रभुले चुनु भएको राजालाई प्रेम गर्नुहुन्छ। उहाँ दाऊद र तिनका सन्तानप्रति सदा-सर्वदा दयालु हुनुहुन्छ।

दाऊदका आखिरी वचनहरू

२३ यी दाऊदका अन्तिम वचनहरू थिनै,

यिशैका छोरा दाऊदको सन्देश हो यो। यो सन्देश तिनैको हो-जसलाई परमेश्वरले महान् बनाउनुभयो, जो याकुबको परमेश्वरद्वारा छानिएका राजा जो इस्त्राएलको मध्युर गीतका गायक।

२४परमप्रभुको आत्माले मद्वारा बोल्नु भयो। उहाँका वचनहरू मेरो मुखमा थिए।

इस्त्राएलको परमेश्वरले भन्नु भयो। इस्त्राएलको चटानले मलाई भन्नुभयो, “जसले मानिसलाई न्यायपूर्वक शासन गर्छ, जसले परमेश्वरको सम्मान दिएर शासन गर्छ,

४५स्ता व्यक्ति हुनेछ सूर्योदय जस्तै; बादल नभएको बिहान जस्तै; पानी परेपछिको घाम जस्तै-जुन पानीले धरतीमा कलिला घाँस उमार्छ।”

४६परमेश्वरले मेरा परिवारलाई शक्तिशाली र सुरक्षित बनाउनुभयो। उहाँले मसँग सधैको निम्ति करार गर्नुभयो। परमेश्वरले त्यो करार अनुमोदन गर्नु भयो र राम्रो बनाउनु भयो। अनि उहाँले मलाई विजय दिनुहुन्छ। म जे इच्छा गर्छ उहाँले त्यही पुस्ताइनु हुन्छ।

४७तर दुष्ट मानिसहरू काँडा जस्तै हुन् मानिसले काँडा समादैन बरू कतै पर्याँक्छन्।

४८यदि कसैले ल्यसलाई छोयो भने ल्यसले भालाले जस्तै घोच्छ त्यो भाला काठको होस् कि फलामको साँच्चै, ती मानिसहरू काँडा जस्तै हुन्। तिनीहरूलाई आगोमा पर्याँकिन्छ र जलेर खारानी बन्छन्।

तीन वीरहरू

४९तहकमोनि योशैब्बशशेबेतका अधिकारमा भएका सिपाहीका नामहरू यसप्रकार छन्। दाऊदका योशैब्बशशेबेत तीनजना वीरहरूका कप्तान थिए। योशैब्बशशेबेतले एकैचोटिमा ८०० मानिसहरूलाई मारे।

५०दोस्तो अहोहोबीबाट दोदोका छोरा एलाजार थिए। तीनजना वीरहरू मध्ये एलाजार एकजना थिए तिनी दाऊदसित थिए जब तिनीहरूले पलशतीहरूलाई मुकाबिला गरेका थिए जो युद्धका निम्ति जम्मा भए तर इस्त्राएली

सैनिकहरू पछि हटे। १०एलाजारले आफू नथाकुञ्जेल पलिश्तीहरूसँग सामना गरे। तिनले हातमा तरवार मुठ्याएर लडी नै रहे। परमप्रभुले त्यस दिन इस्त्राएलीहरूलाई ठूलो विजय गराइदिनु भयो। एलाजार एकलैले विजय प्राप्त गरेपछि मानिसहरू आएका थिए, र आउनुको एक मात्र कारणचाहिँ एलाजारले मारेका शत्रुपक्षका सेनाहरूबाट मालसमान लुट्नु मात्र थियो।

११अर्का थिए हरार निवासी आग्रीका छोरा शम्मा। पलिश्तीहरू एकबद्ध भएर लडन आएका थिए। दालको खेतमा युद्ध लडे पलिश्तीहरूले। पलिश्तीहरूले मानिसहरूलाई भगाए। १२तर शम्मा खेतको मध्यभागमा उभिएर सामना गरे। तिनले पलिश्तीहरूलाई हराए। त्यस दिन पनि परमप्रभुले इस्त्राएलीहरूलाई ठूलो विजय गराउन्भयो।

१३एकपल्ट, दाऊद अद्वूलामको ओढारमा थिए अनि पलिश्ती सैनिकहरू चाहिँ तल रपाईम बेंसीमा थिए। दाऊदका तीस वार सैनिकहरूमध्ये तीन जनाचाहिँ घस्तिंदै दाऊद भएको गुफामा आए।

१४अर्को एकचोटि, दाऊद किल्लामा थिए अनि एकसमूह पलिश्ती सैनिकचाहिँ बेतलेहेममा थिए। १५दाऊदले उसको शहरको पानी पिउनलाई एकदमै इच्छा गरे। दाऊदले भने, “म आशा गर्नु कसैले मलाई बेतलेहेम शहरछेऊको इनारबाट खाने पानी ल्याइदिओस् भन्ने इच्छा गर्नु!”

१६तर ती तीन वीरहरू पलिश्ती फौजको सामना गर्दै अघि बढे र बेतलेहेम शहरको फाटक छेउमा भएको इनारबाट पानी ल्याएर दाऊदलाई दिए। तर दाऊदले उक्त पानी खान मानेन्। तिनले परमप्रभुलाई चढाएको पानी जस्तै भुइँमा घोप्टाए। १७दाऊदले भने, “परमप्रभु, म यो पानी खान सकिदैन। यदि यो पानी खाएँ भने, जसले प्राणको वास्ता नगरी पानी ल्याए, उनीहरूको रात खाएको बराबर हुन्छ।” यही कारणले दाऊदले उक्त पानी खान चाहेन्। यस्तै धेरै बहादुरीपूर्ण कामहरू गरेका थिए ती तीनजना वीरहरूले।

अरू बहादुर सैनिकहरू

१८सर्याहाका छोरा, योआबका भाइ अबीशै थिए। अबीशै तीसजना वीरहरूका अगुवा थिए। अबीशैले आफ्नो भाला प्रयोग गरेर ३०० शत्रुहरूलाई मारे। १९ती ३० जना वीरहरू मध्ये अबीशै सब भन्दा प्रसिद्ध भए। तिनीहरूका नेता भए यद्यपि तिनीहरू तिनमा बराबरी ख्याति हुन सकेन।

२०यहोयादाका छोरा बनायाह पनि एकजना शक्तिशाली मानिस थिए। उनी कब्जेलवासी थिए। बनायाहले धेरै ठूला ठूला बहादुरी कार्य गरेका थिए। बनायाहले मोआबको अस्तित्वका दुइजना छोरालाई मारेका थिए। बनायाहले एउटा सिंह मारेका थिए। हिउ परेको

समयमा सिंह एउटा जमिन भित्रको खाडलमा थियो। २१बनायाहले एउटा ठूलो शरीर गरेको मिश्री सेनालाई मारे। मिश्रीको हातमा भाला थियो। तर बनायाहको हातमा एउटा लौरो थियो। बनायाहले त्यस मिश्रीको हातबाट भाला खोसे अनि त्यही भालाले त्यो मिश्रीलाई मारे। २२यहोयादाका छोरा बनायाहले यस्ता धेरै बहादुरिपूर्ण कार्य गरे। बनायाह पनि ती तीनजना वीरहरू जस्तै थिए। २३बनायाह त अझ ती तीसजना वीरहरूभन्दा ज्यादा प्रसिद्ध थिए। तर पनि उनी ती तीनजना वीरहरूका सदस्य बनेन्। बनायाहलाई दाऊदले आफ्ना अंगरक्षक कप्तान बनाए।

तीसजना वीरहरू

२४योआबका भाइ असाहेल ती तीस जना वीरहरूमध्ये एक थिए। ती तीस जना वीरहरूको समूहमा अन्य वीरहरू यसप्रकारका थिए: बेतलेहेमका दोदौका छोरा एल्हानन्, २५हेरोदाका शम्मा, हेरोदका एलीका, २६बेत-पेलेतका हेलेस, तकोइका इक्केशका छोरा ईरा, २७अनातीतका छोरा अबीएजेर, हुशातका मबूने, २८अदोही सल्मोन, नतोपाका महरै, २९नतोपाका बानाका छोरा हेलेब, गिबाका बिन्यामीन परिवार समूहको रीबैका छोरा इतै, ३०पिरातोनका बनायाह, गाशका खोल्वाहरूका हिददै, ३१बेत-अराबाका अबी-अल्बोन, बहूरीमका अजमावेत, ३२शाल्बोनका एल्याहबा, गिजोनी याशेमहरारी, शम्माका छोराहरू जोनाथन, ३३हरारी शम्मका छोरा; हरारी शरारका छोरा अहीआम; ३४मकातीका आहसबैका छोरा एलीपेलेत, गिलेनी अहीतोपेलका छोरा एलीआम, ३५कर्मेलका हेस्तो, अर्बी पारै, ३६सोबाका नातानका छोरा यिगाल, गादी बानी, ३७अम्मानी सेलेक, बेरोतका नहरै (नहरैले सरूयाहाका छोरा योआबको हतियार बोक्ने थिए); ३८येतरी ईरा; येतरी गरेब; ३९अनि हित्ती उरियाह। जम्मा मिलाउँदा ३७ जना थिए।

दाऊदले आफ्ना सेनाको संख्या गन्ती गर्न चाहे

२४ परमप्रभु फेरि एकपल्ट इस्त्राएलसित रिसाउनु भयो। परमप्रभुले दाऊदलाई इस्त्राएलीहरूको बिरोधी बनाइदिनु भयो। दाऊदले भने, “इस्त्राएल र यहूदाका मानिसहरू कति छन् गन्ती गर्।”

राजा दाऊदले सेनाका कप्तान योआबलाई भने, “इस्त्राएलको दानदेखि बेरेबासम्मका सबै वंश परिवार समूहका बीचमा गएर मानिसहरू कति छन् गन्ती गर। त्यसपछि कति मानिस छन् भनेर मलाई थाहा हुनेछ।”

३८तर योआबले राजालाई भने, “परमप्रभु परमेश्वरले तपाईलाई १०० गुणा ज्यादा मानिस दिए र आशीर्वाद दिइन्। अनि तपाईंका आफै आँखाले ती सबै घटेको देख्न पावोस्। तर तपाईं किन यसो गर्न चाहानु हुन्छ?”

४राजा दाऊदले योआब र सेनाका कप्तानहरूलाई कडाईका साथ जनगणना गर्ने आदेश दिए। यसैले योआब र सेनाका कप्तानहरू इस्त्राएलमा जनगणना गर्न राजाबाट विदा लिएर गए। धत्नीहरूले यर्द्दन नदी पार गरे। तिनीहरूले अरोएरमा डेरा हाले। तिनीहरूको डेरा शहरको दाहिने भागतिर थियो। (शहर गाद बेसी बीचमा अवस्थित छ र याजेरतिर लाग्ने बाटोकै छेउमा पर्छ।)

५तब तिनीहरू गिलाद र ताहतीम होदशीतिर गए। फेरि तिनीहरू उत्तरतिरको दान, यान अनि सीदोनतिर लागे। ७सोरको किल्ला पनि पुगे। हिक्की र कनानीहरूका सबै शहरहरू भ्याए। ल्यसपछि दक्षिणतिर बेर्शेबा यहूदाको दक्षिणी क्षेत्रसम्म गए। ८्यसरी देशको सबै क्षेत्र भ्याउन तिनीहरूलाई नौ महीना २० दिन लाग्यो। नौ महीना २० दिन बिताए पछि तिनीहरू यस्तशलेम फर्किए।

९योआबले राजालाई मानिसहरूको सूची बुझाए। इस्त्राएलमा जम्मा ८,००,००० मानिसहरूले तरवार चलाउन सक्ने रहेछन्। ल्यसरी नै यहूदामा पनि ५,००,००० मानिस रहेछन्।

परमप्रभुले दाऊदलाई सजाय दिनुहुन्छ

१०जनगणना गरिसकेपछि दाऊदलाई लाज भयो। दाऊदले परमप्रभुलाई भने, “मैले नार्ने काम गरेर ठूलो पाप गरें! परमप्रभु, म बिन्ती गर्दू मेरो पाप कार्यलाई क्षमा गरिदिनुहोस्। मैले ठूलो मूर्खता गरें।”

११जब भोलिपल्ट बिहान दाऊद उठे, ल्यस बेलासम्म दाऊदको गाद अगमवक्ता कहाँ परमप्रभुको वचन आइसकेको थियो। १२परमप्रभुले गादलाई भन्नु भयो, “दाऊदलाई गएर भन, ‘परमप्रभु के भन्नुहुन्छ भने: म तीनवटा विकल्प दिन्छु। ल्यसमध्ये कुनै एउटालाई छान्नु जो म गर्नेछु।’”

१३गाद गएर दाऊदलाई भने, “कुनै तीनवटा मध्ये एउटा छानुः:

१-तपाईं र तपाईंको देशमा सात वर्ष सम्म अनिकाल लाग्नेछ।

२-तपाईंका शत्रुहरूले तपाईंलाई तीन महीनासम्म खेद्धने छन्।

३-देशमा तीन दिनसम्म महामारी फैलिनेछ।

विचार गरेर कुनै एउटा छान्नुहोस्। जसमा म परमप्रभुलाई तपाईंको इच्छा जनाउन सकूँ। यसैकै निम्ति परमप्रभुले मलाई तपाईंकहाँ पठाउनु भएको हो।”

४४दाऊदले गादलाई भने, “म साँच्चै नै अप्तेरोमा परें। तर परमप्रभु साहै दयालु हुनुहुन्छ। यसैले हामीलाई परमप्रभुले जे दण्ड दिए पनि हुन्छ। तर मानिसहरूले चाहि दण्डित नतुल्याओस्।”

१५यसैले परमप्रभुले इस्त्राएलमा महामारी फैलाइदिनु भयो। महामारी फैलिन बिहानदेखि शुरू भएर तोकेको समय नभइज्जेल थामिएन। दानदेखि बेर्शेबासम्म ७०,००० मानिसहरू मेर। १६स्वर्गदूतले यस्तशलेम नष्ट पार्नलाई आफ्ना हात उठाए तर परमप्रभुले यो नराम्रो कुरा भएकोमा दुःखित हुनु हुन्थ्यो। यसकराण परमप्रभुले स्वर्गदूतलाई मानिसहरू नष्ट गरेको देखी भन्नु भयो, “अब भयो। अब अभ ध्वंश नहोस्, हात थाम।” परमप्रभुको दूत यबूसी अरौनाका खलाको छेउमा थिए।

दाऊदले अरौनांका खल किञ्चन्

१७दाऊदले स्वर्गदूतले मानिसहरूलाई मारेको देख्यो। दाऊदले परमप्रभुलाई भने, “मैले पाप गरें! मैले अपराध गरें। अनि यी मानिसहरूले मेरो आज्ञा पालन गरे, तिनीहरूले मलाई भेडाले फै पच्छ्याए। तिनीहरूको कुनै अपराध छैन। दया गरी मेरा पिताका सन्तानहरूलाई र मलाई दण्ड दिनुहोस्।”

१८त्यस दिन गाद दाऊदकहाँ गए। गादले भने, “यबूसी अरौनांको खलामा परमप्रभुका निम्ति एउटा वेदी बनाउनुहोस्।”

१९दाऊदले गादको सुभाव माने। परमप्रभुले के चाहनु हुन्थ्यो दाऊदले त्यही गरे। दाऊद अरौनालाई भेट्न गए। २०अरौनाले दाऊद र तिनका अधिकारीहरू आउँदै गरेको देखे। अरौनाले शिर भुकाएर प्रणाम गरे। २१अरौनाले भने, “मेरा मालिक राजा मेरोमा किन पाल्नुभयो?”

दाऊदले जवाफ दिए, “म तिमो खला किन्न भनेर आएको हुँ। म त्यहाँ परमप्रभुको निम्ति वेदी बनाउँछु। तब यो महामारी बन्द हुन्छ।”

२२अरौनाले दाऊदलाई भने, “मेरो मालिक राजा बलिदान चढाउनको निम्ति तपाईंले जे लगे पनि हुन्छ। होमबलिको निम्ति मसँग गोरुहरू छन्, दाउराका निम्ति दाइँ गर्ने काठ र जुवा छन् लानुहोस्। २३राजा, मसँग भएका सबै लग्नुहोस्।” परमप्रभु तिमीहरूका परमेश्वर तपाईंसँग खुशी रहन्।”

२४तर राजाले अरौनालाई भने, “होइन! म तिमीलाई साँचो भन्छु, म ल्यस भूमिको पैसा दिन्छु। परमप्रभु परमेश्वरलाई बिनामूल्यको म केही पनि होमबलि चढाउँदिनँ।”

यसैले दाऊदले खला र गोरुहरूको मूल्य चाँदीको ५० शेकेल बुझाए। २५त्यसपछि दाऊदले परमप्रभुको निम्ति एउटा वेदी त्यहाँ बनाए। दाऊदले होमबलि र मेलबलिहरू चढाए।

परमप्रभुले उनले देशको निम्ति गरेको प्रार्थना स्वीकार गर्नुभयो। परमप्रभुले महामारीको प्रकोपबाट इस्त्राएललाई बचाउनु भयो।

License Agreement for Bible Texts

World Bible Translation Center
Last Updated: September 21, 2006

Copyright © 2006 by World Bible Translation Center
All rights reserved.

These Scriptures:

- Are copyrighted by World Bible Translation Center.
- Are not public domain.
- May not be altered or modified in any form.
- May not be sold or offered for sale in any form.
- May not be used for commercial purposes (including, but not limited to, use in advertising or Web banners used for the purpose of selling online add space).
- May be distributed without modification in electronic form for non-commercial use. However, they may not be hosted on any kind of server (including a Web or ftp server) without written permission. A copy of this license (without modification) must also be included.
- May be quoted for any purpose, up to 1,000 verses, without written permission. However, the extent of quotation must not comprise a complete book nor should it amount to more than 50% of the work in which it is quoted. A copyright notice must appear on the title or copyright page using this pattern: "Taken from the HOLY BIBLE: EASY-TO-READ VERSION™ © 2006 by World Bible Translation Center, Inc. and used by permission." If the text quoted is from one of WBTC's non-English versions, the printed title of the actual text quoted will be substituted for "HOLY BIBLE: EASY-TO-READ VERSION™." The copyright notice must appear in English or be translated into another language. When quotations from WBTC's text are used in non-saleable media, such as church bulletins, orders of service, posters, transparencies or similar media, a complete copyright notice is not required, but the initials of the version (such as "ERV" for the Easy-to-Read Version™ in English) must appear at the end of each quotation.

Any use of these Scriptures other than those listed above is prohibited. For additional rights and permission for usage, such as the use of WBTC's text on a Web site, or for clarification of any of the above, please contact World Bible Translation Center in writing or by email at distribution@wbtc.com.

World Bible Translation Center
P.O. Box 820648
Fort Worth, Texas 76182, USA
Telephone: 1-817-595-1664
Toll-Free in US: 1-888-54-BIBLE
E-mail: info@wbtc.com

WBTC's web site – World Bible Translation Center's web site: <http://www.wbtc.org>

Order online – To order a copy of our texts online, go to: <http://www.wbtc.org>

Current license agreement – This license is subject to change without notice. The current license can be found at: <http://www.wbtc.org/downloads/biblelicense.htm>

Trouble viewing this file – If the text in this document does not display correctly, use Adobe Acrobat Reader 5.0 or higher. Download Adobe Acrobat Reader from:
<http://www.adobe.com/products/acrobat/readstep2.html>

Viewing Chinese or Korean PDFs – To view the Chinese or Korean PDFs, it may be necessary to download the Chinese Simplified or Korean font pack from Adobe. Download the font packs from:
<http://www.adobe.com/products/acrobat/acrasianfontpack.html>